

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण



(२०८२ आषाढ देखि २०८३ असार मसान्त सम्म (वार्षिक)



गल्कोट नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

गल्कोट, बागलुङ

www.galkotmun.gov.np

परिचय	5
गल्कोट नगरपालिकाको काम, कर्तव्य र अधिकार	8
स्थानीय तहको एकल अधिकारको सूची	9
संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची	10
स्वीकृत भएका कानूनहरूको विवरण :	10
ऐनहरूको सूची	10
ख. नियमावलीहरूको सूची	13
कार्यविधि निर्देशिका र मापदण्डहरूको सूची	13
वडागत सङ्गठन संरचना	18
गल्कोट नगरपालिकाको दरबन्दी विवरण	18
नगरपालिकाका पदाधिकारीहरूको विवरण	21
गल्कोट नगरपालिकाका पदाधिकारीहरूको विवरण	21
गल्कोट नगरपालिकामा कार्यरत कर्मचारीहरूको विवरण	27
गल्कोट नगरपालिका अन्तर्गत कार्यरत वडा सचिव र कर्मचारीहरूको विवरण	30
गल्कोट नगरपालिकामा रहेका स्वास्थ्य संस्था र संस्था प्रमुखहरूको विवरण	31
शाखा, उपशाखा र ईकाइहरूको कार्य विवरण	32
प्रमुख प्रशासकीय अधिकृत, (राजपत्रांकित/द्वितीय श्रेणी, प्रशासन/सामान्य प्रशासन)	32
आन्तरिक लेखा परीक्षण इकाई	37
प्रशासन शाखा	38
जिन्सी व्यवस्थापन उप शाखा	41
दर्ता /चलानी तथा हेल्पडेस्क	42
नगर प्रहरीसँग सम्बन्धित सम्पादन गर्नुपर्ने कामको विवरण	43

आर्थिक प्रशासन तथा राजस्व शाखा	45
राजस्व उप-शाखा	47
सूचना प्रविधि तथा अभिलेख शाखा	50
पूर्वाधार विकास तथा योजना शाखा	51
योजना अनुगमन तथा मूल्याङ्कन सम्बन्धि कार्यहरु	53
वातावरण तथा विपद व्यवस्थापन शाखा	55
कानून शाखा	56
कृषि तथा पशु विकास शाखा	56
कृषि विकास उपशाखा	57
पशु सेवा उपशाखा	59
शिक्षा, युवा तथा खेलकुद शाखा	60
महिला बालबालिका तथा समाज कल्याण शाखा	62
स्वास्थ्य शाखा तथा मातहत स्वास्थ्य संस्था	64
स्वास्थ्य संस्थाहरु: नगर अस्पताल १, स्वास्थ्य चौकी ७ र आधारभूत स्वास्थ्य केन्द्र- ३	65
बडा कार्यालयहरु (११ वटा)	67
क) नगरपालिकाबाट प्रदान गरिने सेवासंग सम्बन्धित विषयमा नागरिक बडापत्र	69
सूचना दिँदा लिनुपर्ने शुल्क/दस्तुर	79
सूचना उपलब्ध गराए बापत शुल्क लिने तरिका	79
सेवा प्राप्त गर्न लाग्ने समयावधि	79
निर्णय गर्ने प्रक्रिया र अधिकारी	79
निर्णय गर्ने प्रक्रिया सम्बन्धमा	79
निर्णय गर्ने अधिकारी सम्बन्धमा	79
निर्णय उपर उजुरी सुन्ने अधिकारी	79

सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद	80
सम्पादन गरेका मुख्य मुख्य कामको विवरण	80
योजना अनुगमन प्रशासन तथा सूचना प्रविधि शाखा	Error! Bookmark not defined.
लघु उद्यम विकास कार्यक्रम	Error! Bookmark not defined.
रोजगार सेवा केन्द्र	Error! Bookmark not defined.
महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा	Error! Bookmark not defined.
शिक्षा युवा तथा खेलकुद शाखा	Error! Bookmark not defined.
स्वास्थ्य शाखा	Error! Bookmark not defined.
घर नक्सा शाखा	Error! Bookmark not defined.
न्यायिक समिति	Error! Bookmark not defined.
राजस्व शाखा	Error! Bookmark not defined.
कृषि विकास शाखा	Error! Bookmark not defined.
पञ्जीकरण शाखा	Error! Bookmark not defined.
बालमैत्री स्थानीय शासन अवलम्बन पछि गरिएका क्रियाकलापहरू	Error! Bookmark not defined.
सुरक्षित आप्रवासन परियोजना	Error! Bookmark not defined.
पुर्वाधार विकास शाखा	Error! Bookmark not defined.
वार्षिक बजेट तथा खर्च सम्बन्धी अद्यावधिक विवरण	Error! Bookmark not defined.
सार्वजनिक निकायले वर्गिकरण तथा संरक्षण गरेको सुचनाको नामावली र त्यस्तो सुचना संरक्षण गर्न तोकिएको समयावधि:	Error! Bookmark not defined.
सार्वजनिक निकायमा परेका सुचना माग सम्बन्धि निवेदन र सो उपर सुचना दिएको विवरण:	Error! Bookmark not defined.

परिचय

नेपालको पश्चिम क्षेत्र गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्ये बागलुङ जिल्ला पनि एक हो। २०७३ सालमा स्थानीय तह घोषणा गर्दा बागलुङ जिल्लाका १० स्थानीय तहमध्ये साविकका दुदिलाभाटी, नरेठांटी, हटिया, हरिचौर, मल्म, काँडेवास, पाण्डबखानी र रिघा गा.वि.स. लाई समावेश गरी जम्मा ११ वटा वडा कायम गरी यस नगरपालिकाको स्थापना गरिएको हो । क्षेत्रफल १९४.३९ वर्ग कि.मी. रहेको यस नगरपालिकामा २०७८ को जनगणना अनुसार ३०,५८८ र नगरपालिकाको घरधुरी सर्वेक्षण २०७६ बमोजिम ३९,२७७ जनसंख्या रहेको छ। गल्कोट नगरपालिका नेपालको मध्य पहाडी क्षेत्रमा अवस्थित रहेको सुन्दर पहाडी इलाकाहरूको समुद्री सतहदेखि ७६१ मिटरदेखि बागलुङ जिल्लाकै अग्लो घुम्तेको धुरी ३१६७.७८ मिटर उचाई सम्मको क्षेत्रलाई समेटेको छ।

सरल र सुन्दर हृदयले भरिएका नगरवासीहरूमा सांस्कृतिक विविधता रहेको छ । हिन्दु धर्मावलम्बीहरूको बाहुल्यता तथा बौद्ध धर्मावलम्बीसहितको मिश्रित बसोबास रहेको नगरपालिकामा हिन्दु तथा जनजाति संस्कृति बीचको युगौं पुरानो संहिष्णुतायुक्त सम्बन्ध रहेको छ । चाडपर्वको सन्दर्भमा मुख्यतया दशैं तिहार माघे संक्रान्ति शिवरात्री को कृष्ण जन्माष्टमी बैशाख पुर्णिमा हरेलो र होली मनाउने गरिन्छ । परम्परागत रूपमा खस आर्य तथा दलित समुदायका पुरुषहरूमा दौरा सुरवाल, कोट र टोपी तथा महिलामा सारी वा गुन्यु, चोलो र पटुका लगाउने प्रचालन रहेको छ । मगर, गुरुङ तथा थकाली समुदायमा आ-आफ्नै मौलिक भेषभुषा, खानपान र चालचलन रहेको छ । तथापि, आधुनिक भेषभुषा, खानपान र चालचलनमा आधुनिकताको प्रभाव बढ्दै गएको देखिन्छ ।

नगरपालिकाको नामाकरणको सन्दर्भमा पर्वत राज्यका पाँचौं राजा प्रतापी नारायण मल्लले वि.सं. १६३१ मा आफ्ना जेठा छोरा जितारी मल्ललाई अंश स्वरूप गल्कोट राज्य दिए पछि गल्कोट राज्यको स्थापना भएको थियो । शुरुवाटमा हालको पुरानो कोट रहेको स्थलमा राजधानी वा प्रशासनिक केन्द्र स्थापना गरी चारै तिर भिरालो रहेको गोलो डाँडामा सोही वर्ष नै किल्ला (कोट) र दरवार बनाई शासन सञ्चालनको शुरु गरेका थिए । गोलो डाँडामाथीको कोटलाई गोलोकोट भन्न थालियो । यहि गोलोकोट शब्दबाट गोलकोट हुँदै गल्कोट हुन गएको भनाई यस क्षेत्रको अध्ययन गरेका अध्येताहरूको रहेको छ ।

गल्कोट नगरपालिकाको संक्षिप्त परिचय यहाँ प्रस्तुत गरिएको छ ।

१. अवस्थिति

अक्षांश:- २८° ९ ४६ देखि २८° २० १९ उत्तरी

आक्षांश

देशान्तरः-८३० १७ २ देखी ८३० ३० ४७ पूर्वी

देशान्तर

पूर्वमा कोठेखोला गाउँपालिका पश्चिममा बडिगाड
गाउँपालिका नगरपालिका, उत्तरमा ताराखोला
गाउँपालिका र दक्षिणमा बरेङ गाउँपालिका र गुल्मी
जिल्लाको मुसीकोट नगरपालिका तथा चन्द्रकोट
गाउँपालिका ।

२. जनसंख्या

३०५८८ (पुरुषः १३३७२ महिलाः १७२१६)

३. कुल क्षेत्रफल

१९४.३९ वर्ग किलो मिटर

४. सङ्घीयता पश्चात वडा
विभाजन

हालको वडा नं. साविक गा.वि.स.का वडाहरू

- | | |
|---|--|
| १ | दुदिलाभाटी गा.वि.स. वडा नं. १
देखी ९ सम्म |
| २ | नरेठांटी गा.वि.स. वडा नं. १ देखी
९ सम्म |
| ३ | हटिया गा.वि.स. वडा नं. १ देखी ५
सम्म |
| ४ | हटिया गा.वि.स. वडा नं. ६ देखी ९
सम्म |
| ५ | हरिचौर गा.वि.स. वडा नं. २ ४ ५
६ र ७ |
| ६ | हरिचौर गा.वि.स. वडा नं. १ ३ ८
र ९ |

- ७ मल्म गा.वि.स. वडा नं. ६ देखी ९ सम्म
- ८ मल्म गा.वि.स. वडा नं. १ देखी ५ सम्म
- ९ कांडेवास गा.वि.स. वडा नं. १ देखी ९ सम्म
- १० पाण्डबखानी गा.वि.स. वडा नं. १ देखी ९ सम्म
- ११ रिघा गा.वि.स. वडा नं. १ देखी ९ सम्म

५. तापक्रम

न्यूनतम माईनस देखि ३२°C सम्म

६. हावापानी

उष्ण समशितोष्ण ठण्डा शितोष्ण र लेकाली ठण्डा

७. मुख्य पेशा

कृषि, व्यापार, सेवा, ज्यालामजदुरी बैदेशिक रोजगार आदि ।

८. प्रमुख केन्द्र तथा स्थलहरू

नगरकेन्द्र: मजुवाफंट

व्यापारिक केन्द्र: हटिया, हरिचौर, भाटी, नरेठांटी, डाँडाखेत, आँगाखेत, काँडेवास, बाँसखोला, गैराभाटी र रिघा बजार क्षेत्र ।

धार्मिक स्थल: गल्कोट कोतमन्दिर, निलबराह कालिका मन्दिर, सिद्धभैरव मन्दिर, कल्याणी आश्रम, सिद्धेश्वर शिवालय, गोकर्णेश्वर मन्दिर, पाण्डुकेश्वर शिवालय मन्दिर, खड्क कालिका मन्दिर, शिव मन्दिर र उदय बुद्ध विहार

ऐतिहासिक स्थल: गल्कोट दरवार ।

अन्य पर्यटकीय स्थल: हलहले, कालीलेक, भ्युटवर,
सहसधारा झरना, निलुवा ईन्द्रेणी झरना, टेउवा
मुर्तिकला संग्रहालय, घुम्टेको लेक, सिद्धथान राम्चेढुंगा
र चिसापानी ।

९. नगरपालिकाको कार्यालय र सम्पर्क ठेगाना नगर कार्यपालिकाको कार्यालय, रहेको स्थान:
गल्कोट नगरपालिका वडा नं ६, मजुवाफाँट बागलुङ
।

वेबसाइट: www.galkotmun.gov.np

इमेल: info@galkotmun.gov.np, galkotmunicipality@gmail.com

सम्पर्क फोन: ०६८४२०११०

गल्कोट नगरपालिकाको काम, कर्तव्य र अधिकार
नेपालको संविधानको धारा ५६ मा नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने र नेपालको राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानून बमोजिम गर्ने उल्लेख छ । त्यसै गरी संविधानको धारा ५७ ले राज्य शक्तिको बाँडफाँट संघ, प्रदेश र स्थानीय तहमा गरी तीन वटै तहका सरकारले संविधान र कानून बमोजिम आफुलाई प्राप्त एकल र साझा अधिकारको प्रयोग र अभ्यास गर्न पाउने विषयलाई सुनिश्चित गरेको छ । संविधानको अनुसूची-८ मा स्थानीय तहको एकल अधिकार र अनुसूची-९ मा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सम्बन्धमा व्यवस्था गरिएको छ । संविधानमा उल्लिखित स्थानीय तहको एकल अधिकार र संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार अन्तर्गतका विषयलाई स्थानीय सरकार संचालन ऐन, २०७४ र अन्य क्षेत्रगत कानून हरूबाट थप विस्तृतीकरण र व्याख्या समेत गरिएको छ । नेपालको संविधानको अनुसूची ८ र ९ मा उल्लेख भए अनुसार यस गल्कोट नगरपालिकाको काम, कर्तव्य र अधिकार अन्तर्गत देहायका विषयहरू पर्दछन् ।

स्थानीय तहको एकल अधिकारको सूची

क्र.स.	विषयहरू
१	नगर प्रहरी
२	सहकारी संस्था
३	एफ.एम.संचालन
४	स्थानीय कर (सम्पत्तिकर, घरवहालकर, घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापनकर, व्यवसायकर, भूमीकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन
५	स्थानीय सेवाको व्यवस्थापन
६	स्थानीय तथ्यांक र अभिलेख संकलन
७	स्थानीय स्तरका विकास आयोजना र परियोजनाहरू
८	आधारभुत र माध्यमिक शिक्षा
९	आधारभुत स्वास्थ्य र सरसफाइ
१०	स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
११	स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक, सिंचाई
१२	गाउँसभा, नगरसभा, जिल्लासभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
१३	स्थानीय अभिलेख व्यवस्थापन
१४	घरजग्गा धनी पुर्जा वितरण
१५	कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य र सहकारी
१६	जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्त हरूको व्यवस्थापन
१७	बेरोजगारहरूको तथ्यांक संकलन
१८	कृषिप्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण
१९	खानेपानी, साना जलविधुत आयोजना, वैकल्पिक उर्जा
२०	विपद व्यवस्थापन
२१	जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
२२	भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची

क्र.स.	विषयहरू
१	सहकारी
२	शिक्षा, खेलकुद र पत्रपत्रिका
३	स्वास्थ्य
४	कृषि
५	विद्युत, खानेपानी, सिंचाई जस्ता सेवाहरू
६	सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क
७	वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता
८	खानी तथा खनिज
९	विपद् व्यवस्थापन
१०	सामाजिक सुरक्षा र गरिबी निवारण
११	व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क
१२	पुरातत्व, प्राचिन स्मारक र संग्रहालय
१३	सुकुम्बासी व्यवस्थापन
१४	प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी
१५	सवारी साधन अनुमति ।

स्वीकृत भएका कानूनहरूको विवरण :

गल्कोट नगरपालिकाबाट स्वीकृत भई प्रचलनमा रहेका ऐन, नियम, नीति, निर्देशिका, कार्यविधि तथा मापदण्डहरूको विवरण देहाय बमोजिम रहेको छ ।

ऐनहरूको सूची

क्र.सं.	ऐनको नाम	सभाबाट पारित मिति	प्रमाणीकरण र राजपत्रमा प्रकाशन मिति
१	गल्कोट नगरपालिका विनियोजन ऐन २०७४	2074/03/30	2074/03/30
२	गल्कोट नगरपालिका आर्थिक ऐन २०७४	2074/03/30	2074/03/30
३	गल्कोट सहकारी ऐन २०७४	2074/03/30	2074/03/30
४	गल्कोट विनियोजन ऐन २०७५	2075/03/30	2075/03/30

५	गल्कोट आर्थिक ऐन २०७५	2075/03/30	2075/03/30
६	गल्कोट नगरपालिका न्यायिक समितिको उजुरी र कारबाही किनारा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५	2075/03/30	2075/03/30
७	नगरविपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५	2075/03/30	2075/03/30
८	गल्कोट नगरपालिका प्रशासकीय कार्यविधि नियमितगर्ने ऐन २०७५	2075/03/30	2075/03/30
९	गल्कोट नगरपालिका को फोहोरमैला व्यवस्थापन ऐन २०७५	2075/10/28	2075/10/30
१०	गल्कोट नगरपालिका एफ.एम.रेडियो व्यवस्थापन तथा संचालन कार्यविधि ऐन २०७५	2075/10/28	2075/10/30
११	गल्कोट नगरपालिका आर्थिक प्रथम संशोधन ऐन २०७५	2075/10/28	2075/10/30
१२	गल्कोट नगरपालिका कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७५	2075/10/28	2075/10/30
१३	गल्कोट नगरपालिका सहकारी प्रथम संशोधन ऐन २०७५	2075/10/28	2075/10/30
१४	गल्कोट नगरपालिका आर्थिक ऐन २०७६	2076/03/17	2076/03/23
१५	गल्कोट नगरपालिका विनियोजन ऐन २०७६	2076/03/17	2076/03/23
१६	गल्कोट नगरपालिका नगर प्रहरी ऐन २०७६	2076/03/17	2076/03/23
१७	गल्कोट नगरपालिका शिक्षा ऐन २०७६	2076/03/17	2076/03/23

१८	गल्कोट नगरपालिका शिक्षा प्रथम संशोधन ऐन २०७६	2076/10/17	2076/03/23
१९	गल्कोट नगरपालिका आर्थिक ऐन २०७७	2077/03/18	2077/03/23
२०	गल्कोट नगरपालिका विनियोजन ऐन २०७७	2077/03/18	2077/03/23
२१	गल्कोट नगरपालिका भूमि व्यवस्थापन ऐन २०७७	2077/03/18	2077/03/23
२२	गल्कोट नगरपालिका स्वास्थ्य ऐन २०७७	2077/03/18	2077/03/23
२३	गल्कोट नगरपालिका संस्था दर्ता ऐन २०७७	2077/10/12	2077/10/16
२४	गल्कोट नगरपालिका स्थानीय तथ्यांक ऐन २०७७	2077/10/12	2077/10/16
२५	गल्कोट नगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७	2077/10/12	2077/10/16
२६	गल्कोट नगरपालिका विनियोजन ऐन २०७८	2078/03/10	2078/03/27
२७	गल्कोट नगरपालिका आर्थिक ऐन २०७८	2078/03/10	2078/03/27
२८	गल्कोट नगरपालिका सार्वजनिक निजी साझेदारी ऐन २०७८	2078/03/10	2078/03/27
२९	गल्कोट नगरपालिका औद्योगिक व्यवसाय सम्बन्धी ऐन २०७८	2078/03/10	2078/03/27
३०	गल्कोट नगरपालिका विनियोजन संशोधन ऐन २०७८	2078/03/10	2078/03/27
३१	गल्कोट नगरपालिका आर्थिक ऐन २०७९	2079/03/21	2079/03/25

३२	गल्कोट नगरपालिका विनियोजन ऐन २०७९	2079/03/21	2079/03/25
३३	गल्कोट नगरपालिका आर्थिक ऐन २०८०	२०८०/३/११	
३४	गल्कोट नगरपालिका विनियोजन ऐन २०८०	२०८०/३/११	

ख. नियमावलीहरूको सूची

क्र.सं.	नियमावलीको नाम	कार्यपालिका बाट स्वीकृत मिति
१	गल्कोट नगरपालिका कार्यविभाजन नियमावली २०७४	2074/03/30
२	गल्कोट नगरपालिका कार्यसम्पादन नियमावली २०७४	2074/03/30
३	गल्कोट नगरपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली २०७४	2074/03/30
४	गल्कोट नगरपालिकाको आर्थिक कार्यविधि कानून २०७४	2074/11/02
५	गल्कोट नगरपालिका सार्वजनिक खरिद नियमावली २०७६	2076/03/17
६	गल्कोट नगरपालिका शिक्षा नियमावली २०७६	2076/10/17

कार्यविधि निर्देशिका र मापदण्डहरूको सूची


क्र.सं.	कार्यविधि/निर्देशिकाको नाम	कार्यपालिका बाट स्वीकृत मिति
१	गल्कोट नगरपालिका नगरसभा संचालन कार्यविधि २०७४	2074/03/30
२	गल्कोट नगरपालिका कार्यपालिका बैठक संचालन सम्बन्धी कार्यविधि २०७४	2074/03/30
३	गल्कोट नगरपालिका शिक्षा क्षेत्र संचालन र व्यवस्थापन कार्यविधि २०७४	2074/11/02
४	गल्कोट नगरपालिकाबाट गरिने बजार अनुमति निर्देशिका २०७४	2074/11/02
५	गल्कोट नगरपालिका उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५	2075/01/04
६	गल्कोट नगरपालिका स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५	2075/01/04

७	घ वर्गको निर्माण व्यवसायी ईजाजत पत्र सम्बन्धी कार्यविधि २०७५	2075/01/06
८	गल्कोट नगरपालिका करारमा प्राविधिक कर्मचारीव्यवस्थापन सम्बन्धी कार्यविधि २०७५	2075/05/21
९	गल्कोट नगरपालिका अपांगता भएका व्यक्तिहरुको परिचयपत्र वितरण कार्यविधि २०७५	2075/09/08
१०	गल्कोट नगरपालिका स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका २०७५	2075/09/08
११	गल्कोट नगरपालिका आपतकालीन कार्यसंचालन केन्द्र कार्यविधि २०७५	2075/09/08
१२	गल्कोट नगरपालिका विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७५	2075/09/08
१३	गल्कोट नगरपालिका उर्जा विकास सम्बन्धी निर्देशिका २०७५	2075/09/08
१४	गल्कोट नगरपालिका आधारभुत शिक्षा उत्तीर्ण परीक्षा संचालन अनुगमन तगा व्यवस्थापन कार्यविधि २०७५	2075/10/24
१५	उप प्रमुखसंग महिला कार्यक्रम संचालन गर्न बनेको कार्यविधि २०७६	2076/03/05
१६	गल्कोट नगरपालिका सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०७६	2076/10/15
१७	गल्कोट नगरपालिका क्वारेन्टाईन संचालन सम्बन्धी कार्यविधि २०७७	2076/03/01
१८	कृषि तथा मत्स्य फार्म व्यवसाय दर्ता निर्देशिका २०७७	2077/05/03
१९	कृषि तथा पशुसेवा कार्यक्रम संचालन निर्देशिका २०७७	2077/05/03
२०	व्यवसायकर सम्बन्धी कार्यविधि २०७७	2077/06/20
२१	स्रोत परिचालन निर्देशिका २०७७	2077/09/12
२२	खानेपानी तथा साना सिंचाई दर्ता नवीकरण र सूचिकरण कार्यविधि २०७७	2077/09/12
२३	मदिरा नियन्त्रण नियमन सम्बन्धी कार्यविधि २०७७	2077/09/12
२४	लैंगिक हिंसा निवारण कोष संचालन कार्यविधि २०७७	2077/09/12
२५	भवन निर्माण अनुमति तथा नियमित गर्ने कार्यविधि २०७७	2077/09/27


२६	टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि २०७७	2077/09/27
२७	सूचना अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धी कार्यविधि २०७७	2077/09/27
२८	सार्वजनिक जवाफदेहीता प्रवर्द्धन सम्बन्धफ कार्यविधि २०७७	2077/09/27
२९	संक्षिप्त तथा प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी कार्यविधि २०७७	2077/12/24
३०	खर्चमा मितव्ययीता सम्बन्धी कार्यविधि २०७७	2077/12/24
३१	घरबाहाल कर सम्बन्धी कार्यविधि २०७७	2077/12/24
३२	आन्तरिक लेखापरीक्षण निर्देशिका २०७८	2078/02/05
३३	बालकोष संचालन सम्बन्धी कार्यविधि २०७८	2078/02/05
३४	मेलमिलाप केन्द्र संचालन सम्बन्धी कार्यविधि २०७८	३२/०४/२०७८
३५	सुरक्षित आप्रवासन सम्बन्धी कार्यविधि २०७८	३२/०४/२०७८
३६	खेलकुद विकास सम्बन्धी निर्देशिका २०७८	३२/०४/२०७८
३७	साझा सुविधा केन्द्र उधम घर निर्माण तथा संचालन कार्यविधि २०७८	2078/10/06
३८	योजना प्रकृत्यामा युवा सहभागिता सम्बन्धी कार्यविधि २०७८	2078/10/06
३९	स्थानीय स्वास्थ्य विमा संयोजन समिति गठन तथा संचालन सम्बन्धी कार्यविधि २०७८	2078/11/23
४०	गल्कोट नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी निर्देशिका २०७९	2079/03/06
४१	विषयगत समिति संचालन कार्यविधि २०७९	2079/03/09
४२	गल्कोट नगरपालिका बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभुत मापदण्ड २०७४	2074/03/30
४३	पदाधिकारीहरूको आचारसंहिता २०७४	2074/03/30
४४	बाल संरक्षण सम्बन्धी नीति २०७७	२०७७
४५	बालमैत्री आचारसंहिता २०७७	२०७७
४६	गल्कोट नगरपालिकाको बालमैत्री स्थानीय शासन संचालन कार्यविधि २०७९	२०७९
४७	गल्कोट नगरपालिकाको स्कुल बस संचालन सम्बन्धी कार्यविधि २०७९	२०७९

४८	गल्कोट नगरपालिकाको बालश्रमुक्त नगर घोषणा सम्बन्धी कार्यविधि २०७९	२०७९
४९	गल्कोट नगरपालिकाको कार्य संचालन निर्देशिका २०७९	२०७९
५०	नगर बाल संजाल संचालन कार्यविधि २०७९	२०७९
५१	नगर प्रमुख मातृ तथा शिशु स्याहार पोषण भत्ता संचालन कार्यविधि २०७९	२०७९
५२	नगरप्रमुख शैक्षिक छात्रवृत्ति कोष संचालन कार्यविधि २०७९	२०७९
५३	विधालय समायोजन तथा तहमिलान कार्यविधि २०७९	२०७९
५४	नगर अस्पताल /स्वास्थ्य संस्था स्थापना तथा संचालन कार्यविधि २०७९	२०७९
५६	गल्कोट नगरपालिकाको नदी तथा खनिजजन्य पदार्थ उत्खनन, उपयोग तथा व्यवस्थापन कार्यविधि २०७९	२०७९

गल्कोट नगरपालिकाको प्रस्तावित सङ्गठन संरचना



वडागत सङ्गठन संरचना



गल्कोट नगरपालिकाको दरबन्दी विवरण

क्र.सं.	पद	तह	सेवा	समूह	उपसमूह	सङ्ख्या	कैफियत
---------	----	----	------	------	--------	---------	--------

१	प्रमुखप्रशासकीय अधिकृत	९/१० औं	प्रशासन	सा.प्र.		१	
२	इन्जिनियर	८/९ औं	ईन्जि.	सिभिल	जनरल	१	
३	अधिकृत	८/९ औं	शिक्षा	शि.प्र.		१	
४	अधिकृत	७/८ औं	प्रशासन	सा.प्र.		१	
५	अधिकृत	६/७ औं	शिक्षा	शि.प्र.		१	
६	अधिकृत	६/७ औं	कृषि	बा.सं.		१	
७	अधिकृत	६/७ औं	कृषि	भेट		१	
८	अधिकृत	७/८ औं	स्वास्थ्य	जनस्वा		१	
९	अधिकृत	६/७ औं	प्रशासन	सा.प्र.		४	
१०	इन्जिनियर	६/७ औं	इन्जि.	सिभिल	वि.आर.	२	
११	महिला विकास अधिकृत	६/७ औं	विविध			१	
१२	अधिकृत	६ औं	प्रशासन	सा.प्र.		२	
१३	अधिकृत	६/७औं	प्रशासन	लेखा		१	
१४	सूचना प्रविधि अधिकृत	६/७औं	विविध			१	
१५	अधिकृत	६ औं	न्याय	कानून		१	
१६	सहायक	४/५औं	प्रशासन	सा.प्र.		६	

१७	महिलाविकास निरिक्षक	पाचौं	विविध			१	
१८	सहायक कम्प्यूटरअपरेटर /सकअ	४/५औं	विविध			१	
१९	लेखा सहायक	४/५औं	प्रशास न	लेखा		२	
	आ.ले.प.सहायक	५ औं	प्रशास न	लेखा		१	
२०	प्रा.स.	५ औं	शिक्षा	शि.प्र.		१	
२१	सहायक	४/५औं	कृषि			२	
२२	सहायक	४/५औं	कृषि	भेट		१	
२३	हे.अ.	५ औं	स्वा स्थ्य	हे.ई.		१	
२४	स्टाफ नर्स	५ औं	स्वा स्थ्य	क.न.		१	
२५	सव-इन्जिनियर	५ औं	इन्जि.	सिभि ल	जनरल	२	
२६	असिष्टेन्ट सव- इन्जिनियर	चौथो	इन्जि.	सिभि ल		१	
२७	अमिन	चौथो	इन्जि.	सर्भे		१	
२८	खाद्य प्रविधि निरीक्षक	४/५	कृषि			१	
२९	हेवी सवारी चालक	श्रेणी विहिन				१	
३०	हलुका सवारी चालक	श्रेणी विहिन				३	
३१	कार्यालय सहयोगी	श्रेणी विहिन				८	
कार्यालय तर्फ जम्मा						५४	

१	सव-इन्जिनियर / अ.स.ई.	५ औं / चौथो	इन्जि.	सिभि ल		७	
२	सहायक	चौथो / पाचौ	प्रशास न	सा.प्र.		१३	
३	ना.प्रा.स.	चौथो / पाचौ	कृषि	कृषि		५	
४	न.प.से.प्रा.	चौथो / पाचौ	कृषि	पशु		६	
५	का.स.	श्रेणी विहिन				१३	
वडा कार्यालय तर्फजम्मा						४४	

नगरपालिकाका पदाधिकारीहरूको विवरण

गल्कोट नगरपालिकाका पदाधिकारीहरूको विवरण

जन प्रतिनिधिहरूको विवरण			
क्र.स	नाम	पद	सम्पर्क नम्बर
१	भरत शर्मा	नगर प्रमुख	९८५७६४०७५ १
२	फमलाल निउरे	नगर उपप्रमुख	९८५७६२०८८ ४
३	राम प्रसाद बि.क.	कार्यपालिका सदस्य	९८५७६६१४४ ९
४	भिम बहादुर बि.क.	कार्यपालिका सदस्य	९८५७६३४३७ १
५	चन्द्रमोहन बि.क.	कार्यपालिका सदस्य	९८५७६२०८८ ४
वडा न. १ का पदाधिकारीहरूको विवरण			

क्र. स	नाम	पद	सम्पर्क नम्बर
१	लाल बहादुर राना	वडा अध्यक्ष	९८५७६४८८८ १
२	भिम बहादुर घर्ती	सदस्य	९८६७६३५५६ ६
३	पुर्ण बहादुर खत्री	सदस्य	९८४३३२५८३ ८
४	जल्ला समन्वय समिति सदस्यमा निर्वाचित	महिला सदस्य	
५	चित्र कुमारी सुनार	दलित महिला सदस्य	९८४७६७८२३ ९

वडा न. २ का पदाधिकारिहरुको विवरण

क्र. स	नाम	पद	सम्पर्क नम्बर
१	हिम बहादुर भण्डारी	वडा अध्यक्ष	९८५७६२७२२ २
२	उमेश नेपाली	सदस्य	९८४६६९९९४ ४
३	रुद्रसिंह श्रीस	सदस्य	९८४९८६७९० ७
४	मिना श्रीस	महिला सदस्य	९८६७७६५९० ६
५	ज्ञानु परियार	दलित महिला सदस्य	९८४४९२९६२ ५

वडा न. ३ का पदाधिकारिहरुको विवरण

क्र. स	नाम	पद	सम्पर्क नम्बर
--------	-----	----	---------------

१	फम बहादुर खत्री	वडा अध्यक्ष	९८४७६४०८० ३
२	रविन बोहरा	सदस्य	९८५७६२३१६ १
३	खिम बहादुर साहानी क्षेत्री	सदस्य	९८५७६५१०० ८
४	टुक कुमारी श्रेष्ठ	महिला सदस्य कार्यपालिका	९८४०६४०८१ ८
५	तुलसी दर्जी	दलित महिला सदस्य कार्यपालिका	९८४९००३५० ५

वडा न. ४ का पदाधिकारिहरुको विवरण

क्र. स	नाम	पद	सम्पर्क नम्बर
१	बल बहादुर खत्री	वडा अध्यक्ष	९८५७६४०८४६
२	कृष्ण बहादुर भण्डारी	सदस्य	९८४९२९००६ १
३	टिका सुवेदी	सदस्य कार्यपालिका	९८४७७१५९९ ५
४	गंगा खड्का	महिलासदस्य	९८४७६४०८२ ५
५	जमुना दर्जी	दलित महिला सदस्य	९८६०६९७०३ ६

वडा न. ५ का पदाधिकारिहरुको विवरण

क्र. स	नाम	पद	सम्पर्क नम्बर
१	पवन हमाल	वडा अध्यक्ष	९८४७७२०६६ ५

२	अम्मर बहादुर खत्री	सदस्य	९८५७६६६६९ ७
३	बल बहादुर खत्री	सदस्य	९८५७६२२०१ ७
४	ज्ञान कुमारी खत्री	महिला सदस्य	९८४७७०६४६ ४
५	गंगा छिनाल दर्जी	दलित महिला सदस्य कार्यपालिका	९८६७६१४७९ ३

वडा न. ६ का पदाधिकारिहरुको विवरण

क्र. स	नाम	पद	सम्पर्क नम्बर
१	राम प्रसाद कंडेल	वडा अध्यक्ष	९८६१२९६३३ ५२
२	राज बहादुर पुन	सदस्य	९८५७६६४०५ ८
३	जिल्ला समन्वय समितिमा निर्वाचित	सदस्य	
४	गंगा कुमारी चोखाल	महिला सदस्य	९८४७६३८७४ १
५	माया सार्की	दलित महिला सदस्य	९८४७६४०८१ ९

वडा न. ७ का पदाधिकारिहरुको विवरण

क्र. स	नाम	पद	सम्पर्क नम्बर
१	राज बहादुर थापा	वडा अध्यक्ष	९८५७६६२२९ २१
२	ज्ञान बहादुर कार्की	सदस्य	९८४७७६५३० ६

३	नर बहादुर थापा मगर	सदस्य	९८४७६५९६१ १
४	यसुदा थापा	महिला सदस्य	९८६९५३२६९ १
५	यानु बि.क.	दलित महिला सदस्य	९८४६८४२०८ ५

वडा न. ८ का पदाधिकारिहरुको विवरण

क्र. स	नाम	पद	सम्पर्क नम्बर
१	तेज प्रसाद सापकोटा	वडा अध्यक्ष	९८५७६२१११ ४
२	छम बहादुर सलामी मगर	सदस्य	९८४७५४०५६ ३
३	लोकनाथ कंडेल	सदस्य	९८५७६२२१३ ५
४	लक्ष्मी सापकोटा	महिला सदस्य	९८६६५७२३० ७
५	अमृता सुनार	दलित महिला सदस्य	९८४२३७७२८ ८

वडा न. ९ का पदाधिकारिहरुको विवरण

क्र. स	नाम	पद	सम्पर्क नम्बर
१	तेज बहादुर थापा	वडा अध्यक्ष	९८५७६२२८४ २
२	नारायणप्रसाद सापकोटा	सदस्य	९८४७२२५२२ २
३	लक्ष्मण गौतम	सदस्य	९८४७६४०६१ ९

४	लक्ष्मी सापकोटा	महिला सदस्य	९८६६५७२३० ७
५	तील कुमारी बि.क.	दलित महिला सदस्य	९८४७७२२१५ ६
वडा न. १० का पदाधिकारिहरुको विवरण			
क्र. स	नाम	पद	सम्पर्क नम्बर
१	भक्त बहादुर काउचा	वडा अध्यक्ष	९८५७६२२१० ८
२	हरी काउचा	सदस्य	९८६४५३४७९ ९
३	कुमार पुन मगर	सदस्य	९८६७२८६०८ ५
४	मन कुमारी श्रीस	महिला सदस्य	९८६४४३८९० ७
५	करिष्मा परियार भित्रीकोटी	दलित महिला सदस्य	९८४६८२२८६ ९
वडा न. ११ का पदाधिकारिहरुको विवरण			
क्र. स	नाम	पद	सम्पर्क नम्बर
१	डम्बर बहादुर श्रीस	वडा अध्यक्ष	९८५७६२९११ ५
२	तेजेन्द्र पुन	सदस्य	९८५११९८२५ १
३	यम बहादुर बस्याल	सदस्य	९८४७७४०२१ ०
४	कुन्ती थापा	महिला सदस्य	९८६७६९३५९ ४

५	तारा कुमारी सार्की	दलित महिलासदस्य कार्यपालिका	९८६३३९५८८ ७
---	--------------------	--------------------------------	----------------

गल्कोट नगरपालिकामा कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं.	नाम थर	पद	सम्बन्धित शाखा	सम्पर्क नम्बर	
१	डम्बर बहादुर जि.सी	प्रमुख प्रशासकीय अधिकृत	प्रमुख प्रशासकीय अधिकृत	९८५७६४८९९९	
२	रामचन्द्र शर्मा	प्रशासन शाखा	वालमैत्री फोकल पर्सन	९८४०८०९३२९	
३	शिव खड्का	शिक्षा अधिकृत/सूचना अधिकारी	शिक्षा युवा तथा खेलकुद	९८४९९७३९०६	
४	कृष्णप्रसाद खराल	लेखा अधिकृत	आर्थिक प्रशासन	९८५५०७०७०९	
५	कृष्णप्रसाद गौतम	आन्तरिक लेखा परिक्षक	आर्थिक प्रशासन शाखा	९८४७७४९२७६	
६	चिन्तामणि शर्मा	पशु चिकित्सक	पशु सेचा शाखा	९८५७६२९८९२	
७	राजु साहनी	आई.टी अधिकृत	सूचना प्रविधि शाखा	९८६०४९४८०२	
८	हेमन्त बुढाथोकी	न्यायिक सहजकर्ता	न्यायिक समिति	९८५९९७६७९६	
९	मिरा शर्मा	जनस्वास्थ्य निरीक्षक	स्वास्थ्य	९८४५९४४५५८	
१०	रीमा बोसेल	नर्सिङ निरीक्षक	स्वास्थ्य	९८४७६८९०२९	
११	बिनिशा पुन	सहायक प्रशासकीय अधिकृत	राजस्व शाखा	९८४७६५२९३२	
१२	विनयराज अधिकारी	लेखापाल	आर्थिक प्रशासन	९८४००९७३२३	
१३	पवन ओली	सब इन्जिनियर	पूर्वाधार विकास	९९६६९३९०६६	

१४	मन कुमारी सिंजाली	प्राविधिक सहायक	शिक्षा	९८६७६९२४२४	
१५	संगिता श्रीस	कृषि शाखा प्रमुख	कृषि शाखा	९८६०३०७११३	
१६	लोकेन्द्र गैरे	रोजगार संयोजक	रोजगार सेवा केन्द्र	९८६९०६५२५२	
१७	डिल्ली रमन पुन	हेल्थ असिस्टेन्ट स्वास्थ्य	स्वास्थ्य	९८४७३०१५०५	
१८	सन्तुलन नेपाली	सब-ईन्जिनियर	पूर्वाधार विकास	९८६४७१०८८१	
१९	महाविर बिक	प.से. प	पशु शाखा	९८४५९३०७६७	
२०	सुमन खड्का	प.स्वा.प्र	पशु शाखा	९८६६५३१२६५	
२१	नानु माया अधिकारी	सब-ईन्जिनियर	पूर्वाधार विकास	९८४०१८५८९६	
२२	आयुष देवकोटा	सब-ईन्जिनियर	पूर्वाधार विकास	९८५६००२२१२	
२३	रजना उपाध्याय	मनोसामाजिक परामर्शकर्ता	रोजगार प्रवर्द्धन	९८६१७९७६९१	
२४	जया बिक	वित्तिय साक्षरता	वित्तिय साक्षरता कार्यक्रम		
२५	मनोज कुमार चौधरी	सब-ईन्जिनियर	पूर्वाधार विकास	९८१३५५०९६३	
२६	असिम घर्ती पुन	सब-ईन्जिनियर	पूर्वाधार विकास	९८२४४९४९९१	
२७	दिनेशबाबु रोका	अमिन	भवन	९८४८९६८१२२	
२८	निरु जिरल	असिष्टेन्ट सब ईन्जिनियर	पूर्वाधार विकास	९८६२९२४०५१	
२९	मोहनचन्द्र बुमी	ना.प.स्वा.प्रा.	पशु सेवा	९८६४७०९४६७	

३०	बृजेश कुमार बराई	असिष्टेन्ट सव ईन्जिनियर	पुर्वाधार विकास	९८४५४७०९४६	
३१	सिता गौर	ना.प.स्वा.प्रा.	पशु सेवा	९७६४६५५३६८	
३२	खिमा पन्थि	सहायक महिला बालविकास निरिक्षक	महिला विकास शाखा	९८४७२०२७२४	
३३	झुपलाल घर्ती मगर	असिष्टेन्ट सव ईन्जिनियर	पुर्वाधार विकास	९८४५४७०९४६	
३४	तेज बहादुर थापा	असिष्टेन्ट सव ईन्जिनियर	पुर्वाधार विकास	९८६४८८०४४४	
३५	जन बहादुर रावत	असिष्टेन्ट सव ईन्जिनियर	पुर्वाधार विकास	९७६६६९५७४९	
३६	राजन सुवेदी	ना .प.स्वा.प्र	पशु शाखा	९८४६८९९७६३	
३७	बलराम अधिकारी	ना .प.स्वा.प्र	पशु शाखा	९८५६०६६६६४	
३८	शिव आचार्य	ना .प.स्वा.प्र	पशु शाखा	९८४६५०००८५	
३९	कमला कुमारी बि.क.	लघुउधम विकास सहजकर्ता	उधम विकास	९८४७३६३६५२	
४०	सरिता थापा क्षेत्री	समाजिक परिचालक	दर्ता चलानी शाखा	९८४७७९७८९५	
४१	कृष्ण बा खत्री	नगर प्रहरी हवलदार	नगर प्रहरी	९८६६४०३६७७	
४२	भुवन गौर	नगर प्रहरी	नगर प्रहरी	९८४०७५२६७१	
४३	अनिसा के सी	नगर प्रहरी	नगर प्रहरी	९७६४५३१५१०	
४४	समी रोका	का सा	कार्यालय सहयोगी	९७६४५३०६३४	
४५	हेमन श्रीस पुन	हलुका सवारी चालक	हलुका सवारी चालक	९७४१७०७४७३	

४६	पदम सुनार	हलुका सवारी चालक	हलुका सवारी चालक	९७४४२५०१३८	
४७	गिता क्षेत्री	कार्यालय सहयोगी	कार्यालय सहयोगी	९८४०३३१७९३	
४८	सुनिल खत्री	कार्यालय सहयोगी	कार्यालय सहयोगी	९८६२४४०१४४	
४९	मनमया भुजेल	कार्यालय सहयोगी	कार्यालय सहयोगी	९७६६०४०३३५	
५०	पुष्पा खत्री	कार्यालय सहयोगी	कार्यालय सहयोगी	९८६७७६५३६५	

गलकोट नगरपालिका अन्तर्गत कार्यरत वडा सचिव र कर्मचारीहरुको विवरण

क्र.सं.	नाम थर	पद	वडा नं.	सम्पर्क नम्बर
१	यादवदत्त रेग्मी	वडा सचिव	वडा नं.१	९८५७६२२६२६
२	हेम बहादुर अधिकारी	वडा सचिव	वडा नं.२	९८४७६४०८६१
३	चन्द्र बहादुर श्रीस	वडा सचिव	वडा नं.३	९८५७०७२४१६
४	राम बहादुर रोका	वडा सचिव	वडा नं.४	९८४७६१४९३१
५	सुदिप बोगाटी	वडा सचिव	वडा नं.५	९८४४४४५७६९
६	पुष्पान्जली शर्मा	वडा सचिव	वडा नं.६	९८६५५८३८६८
७	शुसिला घर्ति	वडा सचिव	वडा नं.७	९८६७६८४३७०
८	पवना शर्मा	वडा सचिव	वडा नं.८	९८६७६३१५८०
९	ईन्दिरा क्षेत्री	वडा सचिव	वडा नं.९	९८६७६१५९७२
१०	सुमन खड्का	वडा सचिव	वडा नं.१०	९८६६५३१२६५
११	देव बा विक	वडा सचिव	वडा नं.११	९८४७१२३७५५
१२	शर्मिला थापा पुन	का.स.वडा नं.१		९८६७६१९१५०

१३	शान्ति गैर	का.स.वडा नं.२		९८६७६००५३३
१४	कमला कुमारी थापा बोहरा	का.स.वडा नं.३		९८४६८०७४१५
१७	गुमा पुन काउचा	का.स.वडा नं.६		९८६७६३२५५९
१८	सरस्वती थापा	का.स.वडा नं.७		९८६१९३६२३५
१९	खिमा कुमारी छन्तेल दर्लामी	का.स.वडा नं.८		९८४९४३१८७७
२०	यमुना सुवेदी शर्मा	का.स.वडा नं.९		९८४७७१८६१८
२१	गौमाया बि.क.	का.स.वडा नं.१०		९८६६४४७०२०
२२	चित्र कुमारी श्रीस	का.स.वडा नं.११		९८४७७१३६५२

गल्कोट नगरपालिकामा रहेका स्वास्थ्य संस्था र संस्था प्रमुखहरुको विवरण

क्र.सं.	संस्थाको नाम	प्रमुखको नाम	पद	सम्पर्क नम्बर
१	गल्कोट नगर अस्पताल	डा.राजेश पौडेल		९८५१२१७२०८
२	दुदिलाभाटी स्वास्थ्य चौकी	यममाया राना	सि.अ.हे.व.	९८४६५२८५४७
३	नरेठांटी स्वास्थ्य चौकी	दिलु प्रसाद सुवेदी	सि.अ.हे.व.	९८५७६४०८९३
४	हटिया स्वास्थ्य चौकी	मिनराज गैर	जनस्वास्थ्य निरीक्षक	९८४७६५५५२०
५	मल्म स्वास्थ्य चौकी	अनिता कार्की	एच.ए.	९८५७६३४३११
६	काडेवास स्वास्थ्य चौकी	प्रतिक्षा लामताडे	एच.ए.	९८६७२६०९५८
७	पाण्डबखानी स्वास्थ्य चौकी	रत्नमाया सुनार	अ.हे.व.	९८४७७४३२१९
८	रिघा स्वास्थ्य चौकी	लक्ष्मी घर्ती	एच.ए.	९८६७७०२२३४

९	बौर आधारभुत स्वास्थ्य सेवा केन्द्र	गणेश बहादुर सुनार	सि.हे.व.	९८५७६२९३५०
१०	चरौदी आधारभुत स्वास्थ्य सेवा केन्द्र	देवी पुन	अ.हे.व.	९८४७६३२११८
११	रिशमी आधारभुत स्वास्थ्य सेवा केन्द्र	सरिता खड्का	अ.हे.व.	९८६७६१७१७७

शाखा, उपशाखा र ईकाइहरूको कार्य विवरण

गल्कोट नगरपालिका कार्यालयमा प्रस्ताव गरिएको शाखा, उपशाखा, ईकाइ, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालयहरूको कार्य विवरण तल प्रस्तुत गरे बमोजिम रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत, (राजपत्रांकित/द्वितीय श्रेणी, प्रशासन/सामान्य प्रशासन)

नगरपालिका कार्यालयको मुख्य प्रशासकीय अधिकारीको रूपमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ ।

(क) प्रशासन, जनशक्ति व्यवस्थापन र सेवा प्रवाह सम्बन्धी कार्य

- नगरपालिका प्रमुखको निर्देशनमा रही प्रचलित कानून अनुरूप नगरपालिकाको सम्पूर्ण प्रशासनिक काम कारबाही गर्ने/गराउने ।
- नगरपालिकाको सम्पूर्ण कर्मचारीहरूको प्रशासनिक रेखदेख र नियन्त्रण गर्ने ।
- नगरपालिकाको निर्णय अनुसार पदपूर्ति समितिले सिफारिश गरेको उम्मेदवारलाई नियुक्ति दिने
- नगरपालिका कर्मचारीहरूको पदस्थापन, काज, सरुवा, बढुवा, विदा, पुरस्कार, दण्डसजाय, राजिनामा, वरबुझारथ र अवकाश सम्बन्धी कार्य गर्ने/गराउने ।
- नगरपालिका कर्मचारीहरूको असाधारण विदा र अध्ययन विदा स्वीकृतिका लागि सिफारिस गर्ने ।
- नगरपालिका कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन गर्ने/गराउने ।
- नगरपालिकाको जनशक्ति विकास योजना तयार गरी लागु गर्ने/गराउने ।
- नगरपालिकामा मानव संसाधन विकास केन्द्रको स्थापना र संचालनको व्यवस्था मिलाउने ।

- नगरपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन समय समयमा सङ्गठन विकास सम्बन्धी अध्ययन गरी/गराई सङ्गठन संरचना तथा दरबन्दी प्रस्तावित गरी स्वीकृतीका लागि पेश गर्ने ।
- स्थानीय सरकार संस्थागत क्षमता स्व-मूल्याङ्कन प्रतिवेदन (Local Government Intuitional System assessment) का सूचकहरू बारे समिक्षा गर्ने/गराउने ।
- नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको कार्यविवरण तयार गरी/परिमार्जन गरी प्रत्येक आर्थिक वर्षको पहिलो हप्ताभित्र सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउने ।
- स्वीकृत सङ्गठन संरचना र कार्यविवरण अनुसार कार्यालय संचालन गर्ने तथा सो अनुरूप भए/नभएको अनुगमन गर्ने ।
- जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गरी नगरपालिका क्षेत्रभित्रको जनसंख्याको लगत दुरुस्त राख्न लगाउने ।
- नगरपालिकामा दायर भएका मुद्दाको मिसिल जिम्मा लिने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने ।
- वडा कार्यालय संचालनको लागि आवश्यक व्यवस्था मिलाउने ।
- नगरपालिकाको कार्यालयको तर्फबाट गर्नुपर्ने सिफारिस, प्रमाणित, राय, प्रतिक्रिया, फिराद, प्रत्युत्तर आदि कार्य गर्ने/गराउने ।
- नगरपालिकाका सेवा निवृत्त कर्मचारीहरूको प्रचलित कानून बमोजिम निवृत्तिभरण, उपदान, र औषधी उपचार सम्बन्धी कार्यहरू गर्ने/गराउने ।
- कार्यालयमा जनसम्पर्क, सोधपुछ कक्ष, सहायक कक्ष, उजुरीपेटीका, प्रतिकक्षालय, गुनासो सुनुवाई (Grievance Redress Mechanism-GRM) आदिको व्यवस्था मिलाउने ।
- तोकिए बमोजिम विभिन्न समिति, उपसमिति र कार्यदल आदिमा प्रतिनिधित्व गर्ने/गराउने र बैठक, गोष्ठी, सेमिनार, कार्यशाला आदिमा भाग लिने/लिन लगाउने ।
- कार्यवोझको आधारमा कर्मचारीहरूको काम र जिम्मेवारीको वाँडफाँड गरी अधिकार प्रत्यायोजन गर्ने/गराउने ।
- नागरिक वडापत्रको तयारी, परिमार्जन, कार्यान्वयन र अनुगमन सम्बन्धी कार्य गर्ने/गराउने ।
- नगरपालिकाको आम्दानी खर्चको विवरण मासिक रूपमा सार्वजनिक गर्ने/गराउने ।

- नगरपालिकाको कामकारवाही बारे सार्वजनिक सुनुवाइको (Public hearing) प्रवन्ध गर्ने ।

(ख) बैठक व्यवस्थापन सम्बन्धी कार्य

- नगरसभा तथा नगरपालिकाको सचिव भई काम गर्ने ।
- नगरपालिका प्रमुखको निर्देशनमा नगरपालिका बैठकको एजेण्डा तयार गर्ने/गर्न लगाउने । प्रमुखको आदेश बमोजिम नगरपालिकाको बैठक बोलाउने ।
- नगरपालिकाको बैठकमा उपस्थित भई बैठक व्यवस्थापन सम्बन्धी काम गर्ने लगाउने ।
- बैठकको निर्णय उतार प्रमाणित गरी सम्बन्धित निकायमा पठाउने व्यवस्था मिलाउने ।
- सभा र नगरपालिकाको बैठकमा उपस्थित भई निर्णयको माइन्यूट गर्ने/ गराउने एवं निर्णय पुस्तिका जिम्मा लिने र निर्णय प्रमाणित गर्ने ।
- प्रमुखको रेखदेख तथा निर्देशनमा रही सभा तथा नगरपालिकाको निर्णय कार्यान्वयन गर्ने/गराउने ।

(ग) श्रोत व्यवस्थापन र आर्थिक प्रशासन सम्बन्धी कार्य

- नगरपालिकाको क्षेत्र भित्रको प्राकृतिक, मानवीय, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राविधिक तथा अन्य श्रोत-सम्पदाहरूको पहिचान गर्ने, लगत राख्ने तथा राख्न लगाउने र उपयुक्त व्यवस्थापन गर्ने/गराउने ।
- नगरपालिकाको राजस्व योजना (Revenue Improvement Action Plan) तथा मध्यकालिन खर्च संरचना(MTEF) तयार गरी कार्यान्वयन गर्ने/गराउने ।
- राजस्व असूली कार्ययोजना तयार गर्ने र कार्यान्वयन गर्ने/गर्न लगाउने ।
- जिन्सी माल सामानको खरीद, भण्डारण, वितरण र मर्मत संभारको व्यवस्था मिलाउने ।
- नगर प्रमुखको समन्वयमा रही आर्थिक वर्ष शुरु हुनुभन्दा अगावै नगरपालिकाको आय-व्ययको वजेट तयार गरी/गर्न लगाई स्वीकृतिका लागि सभामा पेश गर्ने ।
- स्वीकृत वजेटको परिधिभित्र रही निर्णय कार्यान्वयन गर्नको लागि खर्च गर्ने ।
- नगरपालिकाको आयव्ययको हिसाव राख्ने/राख्न लगाउने ।
- नगरपालिकाको आम्दानी खर्चको लेखापरीक्षण गराउने, वेरुजु फछ्यौट गराउने र वेरुजु रकम कानून बमोजिम असूल उपर गर्ने/गराउने ।

- नगरपालिकाको चल-अचल सम्पत्तिको जिन्सी लगत राख्ने र संरक्षण गर्ने/गर्न लगाउने ।
- आर्थिक प्रशासन सम्बन्धी कानूनले तोके वमोजिम लागत अनुमान र दरभाउपत्र स्वीकृत गर्ने
- बर्षमा दुइपटक नगरपालिकाका जिन्सी सामानहरूको निरीक्षण गर्ने/गराउने ।
- आर्थिक प्रशासन सम्बन्धी नियमावली अनुसार जिन्सी सामानको लिलाम विक्री र मिन्हा सम्बन्धी कार्य गर्ने/गराउने ।
- माग फाराम, खरिद आदेश, दाखिला रिपोर्ट, जिन्सी व्यवस्थापन र जिन्सी निरीक्षण जस्ता भण्डारण व्यवस्थापन सम्बन्धी कार्यहरू गर्ने/गराउने ।
- नगरपालिकाद्वारा संचालित आयोजनाहरूको सामाजिक परीक्षणको (Social Audit) व्यवस्थागर्ने/गराउने
- सामाजिक सुरक्षा सम्बन्धी लगत तयार गर्ने, परिचय-पत्र वितरण, भत्ता निकासा माग र वितरणगर्ने/गराउने ।

(घ) योजना व्यवस्थापन सम्बन्धी कार्य

- नगरपालिकाको नीति निर्माण तथा दीर्घकालीन, आवधिक र वार्षिक योजना तर्जुमा गर्ने कार्यमा सहयोग गर्ने ।
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोके वमोजिम सहभागितामूलक प्रकृयाद्वारा पालिकाको वार्षिक योजना (Annual Plan), आवधिक योजना (Periodic Plan), तर्जुमा गर्ने/गराउने ।
- सभाबाट स्वीकृत आयोजनाको संचालन गर्न आयोजना संचालन तालिका तयार गरी कार्यान्वयन गर्ने/गराउने ।
- विभिन्न दातृ संस्था र नगरपालिका बीचको सम्झौता कार्यान्वयन गर्ने/गराउने ।
- वडास्तरीय योजनाको कार्यान्वयन गर्दा वडा समितिलाई क्रियालशील गराउने ।
- योजना तथा कार्यक्रमहरूको प्राविधिक मूल्यांकनको आधारमा भुक्तानी, जाँचपास र फरफारक सम्बन्धी कार्य गर्ने/गराउने ।
- सञ्चालित योजनाहरूको आवधिक रूपमा प्रगति विवरण तयार गरी समीक्षा गर्ने/गराउने र सञ्चालित योजनाहरूको नियमित सुपरीवेक्षण, अनुगमन तथा मूल्यांकनको व्यवस्था मिलाउने ।

(ङ) सूचना व्यवस्थापन, समन्वय र सहजीकरण सम्बन्धी कार्य

- नगरपालिका सूचना केन्द्रको स्थापना गरी संचालन गर्ने/गराउने ।

- नगरपालिकाको वस्तुगत विवरण (प्रोफाइल) तयार गरी प्रकाशन र अद्यावधिक /गराउने ।
- नगरपालिकाको श्रोत नक्सा, भौगोलिक सूचना प्रणाली(GIS), गरिबी नक्साङ्कन, सेवा क्षेत्र विभाजन सम्बन्धी विवरण अद्यावधिक गर्ने/गराउने ।
- गैरसरकारी संघ-संस्थाहरू, निजी क्षेत्र र नागरिक समाज बीच समन्वय गर्ने/गराउने ।
- नगरपालिकाको योजना तर्जुमा र कार्यान्वयनमा स्थानीय तह, विषयगत कार्यालयहरू, गैर-सरकारी संघ संस्थाहरू, निजी क्षेत्र र नागरिक समाजबीच समन्वय गर्ने/गराउने ।
- सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी
- कार्यसम्पादन गर्ने/गराउने व्यवस्था मिलाउने ।
- पालिका क्षेत्रभित्रका गैर-सरकारी संस्थाहरूको लगत राख्न लगाउने र सामुदायिक संस्थाहरूलाई सूचीकृत गर्ने/गराउने ।

(च) विविध कार्य

- नेपाल सरकारबाट अन्तर्राष्ट्रिय सन्धि-अभिसन्धिमा हस्ताक्षर भई नगरपालिकालाई जिम्मेवार बनाइएका विषयहरूलाई कार्यान्वयन गर्ने/गराउने ।
- तोकिएको कार्यसम्पादन गर्दा नीतिगत र कानूनी समस्या आएमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निकासालाई निर्देशन भए बमोजिम गर्ने/गराउने ।
- विकास निर्माणका कार्य गर्दा सिर्जना हुने द्वन्द्व/विवादको समाधान सम्बन्धी कार्य गर्ने/गराउने ।
- नेपालको प्रचलित संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली, २०५०, आर्थिक कार्यविधि ऐन, २०५५, आर्थिक कार्यविधि नियमाली २०७४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६३ सुशासन व्यवस्थापन) तथा सञ्चालननियमाली (, २०६४ आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६, सरकारी कार्य फछ्छौट नियमावली, सरकारी कार्यालय निरीक्षण नियमावली, २०२६, सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, सूचनको हक सम्बन्धी ऐन, २०६४, सूचनाको हक सम्बन्धी

नियमावली, २०६५ एवं अन्य प्रचलित कानून बमोजिम कार्यालय प्रमुखले गर्नुपर्ने भनी तोकिएका कामहरू गर्ने/गराउने ।

आन्तरिक लेखा परीक्षण इकाई

- नगरपालिकाबाट भए गरेका खर्चहरूको मासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने ।
- पेशकी दिनु पर्दा वा भुक्तानी गर्दा प्रचलित कानून बमोजिम रित पुगेको वा नपुगेको सम्बन्धमा पूर्व आन्तरिक लेखापरीक्षण गर्ने ।
- पूर्व आन्तरिक लेखापरीक्षणको निम्ति प्राप्त बिल जाँच गर्दा प्रचलित कानूनको रित नपुगेको देखिएमा सोको व्यहोरा खुलाई प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गरी निर्देशन भए बमोजिम कार्यान्वयन गर्न आर्थिक प्रशासन शाखामा पठाइदिने ।
- आन्तरिक लेखापरीक्षणबाट देखिएका बेरुजुहरू नियमित गर्न प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन गर्ने ।
- मासिक रूपमा आम्दानी तथा खर्च सम्बन्धी हिसाब खाताको परीक्षण गरी त्रुटी देखिएमा प्रमुख प्रशासकीय अधिकृत मार्फत नगर सभामा पेश गर्ने ।
- आन्तरिक लेखापरीक्षणबाट देखिएका त्रुटिहरू प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- शीर्षकगत रूपमा विनियोजित बजेट र खर्चको तालमेलको विश्लेषण गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष यथार्थपरक प्रतिवेदन गर्ने ।
- पेशकी बेरुजुहरूको लगत अद्यावधिक गरी फछ्यौट तथा नियमित गर्न सहयोग गर्ने ।
- बजेटमा अनुमान गरिएको स्रोत परिचालन अनुरूप आम्दानी भए/नभएको मूल्याङ्कन गरी प्रतिवेदन गर्ने
- वार्षिक कार्यक्रममा उल्लेख भएका योजना/कार्यक्रम मध्ये कति सञ्चालन भए, कति भएनन सोको चौमासिक प्रतिवेदन गर्ने ।
- अन्तिम लेखापरीक्षणको लागि कागजात तथा सूचनाहरू जुटाई दिने ।
- अन्तिम लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा प्रतिक्रिया उपलब्ध गराउनुपर्ने भए सोको मस्यौदा तयार गर्ने ।
- अन्तिम लेखापरीक्षणको प्रतिवेदनमा लेखा समितिले दिएको प्रतिक्रिया समेत समावेश गरी सम्परीक्षणको लागि सहयोग गर्ने ।

- अन्तिम लेखापरीक्षणबाट देखिएका बेरुजुहरू नियमित गर्नुपर्ने भए सो सम्बन्धी कार्य गर्ने ।
- अन्तिम लेखापरीक्षण प्रतिवेदन तयार गरी सम्बन्धित निकायहरू र मन्त्रालयमा पठाउने व्यवस्था गर्ने ।
- लेखा समितिलाई आवश्यक पर्ने विवरणहरू तयार गरी उपलब्ध गराउने ।
- लेखा समितिको बैठक सञ्चालनमा सहयोग गर्ने र निर्णयहरू सम्बन्धित निकायमा पठाउने ।
- जिन्सी सेस्ताको वार्षिक निरीक्षणलाई प्रभावकारी बनाउन राय दिने ।
- राजस्व असुली भएको रकम दैनिक बैंक दाखिला भए/नभएको जाँच गरी बैंक दाखिला नियमित गर्न लगाउने ।
- लिलाम बिक्री गर्नु भनी अन्तिम लेखापरीक्षणबाट औल्याइएका वस्तुहरू लिलाम बिक्री भएका छन्/छैनजाँच गरी प्रतिवेदन गर्ने ।
- जिन्सी सेस्ता, राजस्वको दैनिक आम्दानी फारामहरूको प्रभावकारी प्रयोग भए/नभएको जाँच गरी प्रभावकारी प्रयोगका लागि प्रतिवेदन गर्ने ।
- इकाईका कर्मचारीहरूको कार्यविवरण अद्यावधिक गरी/गराई सोको कार्यान्वय गर्ने/गराउने ।
- शाखाका कर्मचारीहरूको समयमै कार्यसम्पादन मूल्याङ्कन भएको बारे सुनिश्चित हुने ।
- यस पदलाई निर्दिष्ट गरिएका र सुपरीवेक्षक बाट निर्देशन भए बमोजिमका अन्य कार्यहरू गर्ने

प्रशासन शाखा

- कर्मचारी व्यवस्थापन सम्बन्धी नीतिको आवश्यकता पहिचान गरी पेश गर्ने ।
- नगरपालिकाका कर्मचारीहरूको नियुक्तिदेखि अवकाश सम्मका विवरणहरू सहतिको कर्मचारीहरूको वैयक्तिक विवरण अद्यावधिक गर्ने/गराउने ।
- कर्मचारीको सरुवा, काज, पदस्थापन, तालिम, भ्रमण, अध्ययन र अन्य वृत्ति विकास सम्बन्धी कार्यहरू गर्ने/गराउने ।
- प्रत्येक वर्ष नगरकार्यपालिका कार्यालय एवं वडा कार्यालयहरूको कार्यवोझको विश्लेषण गरी दरबन्दी सिर्जना अथवा खारेज अथवा पदनाम परिवर्तन गर्न सिफारिस साथ पेश गर्ने ।

- स्वीकृत दरबन्दी अन्तर्गतका सबै कर्मचारीहरूको कार्यविवरण अद्यावधिक गर्ने/गराउने कार्यविवरणको आधारमा कार्यसम्पादन सूचाङ्क तयार गरी/गराई सम्बन्धित सुपरीवेक्षक बाट मातहतका कर्मचारीसँग आवधिक कार्यसम्पादन सम्झौता गर्न लगाउने ।
- कर्मचारीहरूको कार्य-उत्प्रेरणा, सकारात्मक मनस्थिति र उच्च-मनोबल हुने प्रकृतिको कार्यवातावरण सिर्जना गर्ने/गराउने ।
- कर्मचारीहरूको लागि आवश्यकतामा आधारित तालिमको व्यवस्था मिलाउने, तालिममा संलग्न कर्मचारीको अनुगमन गर्ने, तालिममा सिकेका कुराहरूलाई निजले कार्य थलोमा रूपान्तरण गरसके/नसकेको अनुगमन गर्ने ।
- कर्मचारीमाथि कारबाही वा सजाय गर्नु पर्ने भएमा सोको लागि आवश्यक कागजात/प्रमाण एवं पुष्ट्याई प्राप्त गरी राय सहित पेश गर्ने
- कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने तथा मूल्याङ्कन गर्ने व्यवस्था मिलाई मूल्याङ्कन गरिएका कार्यसम्पादन मूल्याङ्कन फारामहरू सुव्यवस्थित एवं सुरक्षित राख्ने व्यवस्था मिलाउने ।
- विकासको लागि कार्ययोजना तयार गरी पेश गर्ने र स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने ।
- नगरपालिकाका सबै पदाधिकारी एवं कर्मचारीहरूको सम्पत्ति विवरण प्रचलित कानून बमोजिम भर्न लगाई प्रचलित कानूनले निर्धारित गरेको समयभित्र सम्बन्धित निकायमा पेश गर्ने/गराउने ।
- नगरपालिकाको जिन्सी व्यवस्थापन गर्ने/गराउने ।
- अन्तर शाखा समन्वय गर्ने/गराउने ।
- नगरपालिका भित्र आधुनिक सूचना तथा प्रविधिको स्थापना र उपयोगको व्यवस्था मिलाउने ।
- प्रचलित कानून बमोजिम नगरपालिकाले सूचनाको हकको अनुभूति सुनिश्चित गर्ने/गराउने ।
- नगरपालिकाको काम, कारबाहीलाई सुशासनयुक्त बनाउने ।
- उजुरी पेटिकाको व्यवस्थापन गर्ने/गराउने ।
- हस्तान्तरण भई जाने सामानको हस्तान्तरण सम्बन्धी कार्य गर्ने/गराउने ।
- नगरपालिका सबै अचल सम्पत्तिको स्थायी अभिलेख दुरुस्त राख्ने/राख्न लगाउने ।

- नगरपालिका क्षेत्र भित्रका सार्वजनिक जग्गा, खुला क्षेत्र, चउर, चरणको निगरानी गर्ने/गराउने ।
- सार्वजनिक जग्गा, खुला क्षेत्र, चउर, चरनक्षेत्र, तालतलैया, नदी, पानीको मुहान, घाट, पार्क, सडक, बाटोघाटो आदिको अभिलेख अद्यवधिक गर्ने/गराउने र सो उपर अतिक्रमण हुनबाट रोक्ने/रोक्न लगाउने ।
- सार्वजनिक मठ, मन्दिर, मस्जिद आदिको संरक्षण, सम्बर्द्धन र विकास एवं विस्तार गर्ने क्रममा सम्बन्धित निकायलाई सहयोग गर्ने/गराउने ।
- नगरपालिकाको सम्पूर्ण सम्पत्तिको उपयोग, मर्मत तथा सुरक्षा सम्बन्धी व्यवस्थापन गर्ने ।
- नगरपालिका विरुद्ध पर्न आएका उजुरी, मुद्दा एवं गुनासाहरूको व्यवस्थापन गर्ने ।
- नगरपालिकाको न्यायिक समितिबाट भएका निर्णयहरू कार्यान्वयनको लागि सम्बन्धित निकायहरूमा पठाउने/बुझाउने व्यवस्था मिलाउने ।
- मुद्दाको निर्णय प्रक्रियामा नगरपालिका प्रमुख/उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत संग सिधै सम्पर्कमा रही कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने ।
- नगरपालिकाको भौगोलिक सूचना प्रणालीको प्रयोगमा सहजीकरण गर्ने ।
- सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी कार्यको प्रभावकारी रूपमा अनुगमन गर्ने ।
- नगरपालिकाका सबै शाखा/उपशाखा/ईकाइ लगायत नगरपालिका अन्तर्गतका सबै निकायहरूमा सूचना प्रविधिका उपकरणहरूको जडान, मर्मत संभार तथा अनुगमनको कार्य गर्ने/गराउने ।
- नगरपालिकाकासँग सम्बन्धित पाश्चवचित्र, पाठ्य एवं प्रचार-प्रसार सामग्रीहरूको तयारी गरी/गराई प्रकाशन प्रयोजनका लागि पेश गर्ने/गराउने ।
- सूचना प्रविधिको प्रयोग सम्बन्धमा नगरपालिकाका निर्वाचित पदाधिकारी एवं कर्मचारीहरूलाई आवश्यक तालिम/अभिमुखीकरण गर्ने तथा सूचना प्रविधिको प्रयोग गर्न आवश्यक सहयोग गर्ने
- आगामी आ.व.को बर्षिक वजेटको मस्यौदा वजेटको लागि, शाखा, ईकाइ, वडा कार्यालयहरूबाट आवश्यक वजेटको माग सङ्कलन गर्न लगाई पेश गर्ने ।
- नेपाल सरकारबाट सामाजिक सुरक्षा वापत प्राप्त रकमको निकाशा एवं वितरण सम्बन्धी कार्यको व्यवस्थापन गर्ने/गराउने ।
- आन्तरिक लेखापरीक्षणबाट देखिएका बेरुजुहरू नियमित गर्ने/गराउने ।

- मासिक रुपमा आम्दानी तथा खर्च सम्बन्धी हिसाव खाताको परीक्षण गरी/गराई त्रुटी देखिएमा प्रमुख प्रशासकीय अधिकृत मार्फत नगरसभामा पेश गर्ने/गराउने ।
- आन्तरिक लेखापरीक्षणबाट देखिएका त्रुटिहरू प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्न लगाउने ।
- वार्षिक कार्यक्रममा उल्लेख भएका योजना/कार्यक्रममध्ये कति सञ्चालन भए, कति भएन सोको निरीक्षण/अनुगमन गर्ने ।
- अन्तिम लेखापरीक्षणबाट देखिएका बेरुजुहरू नियमित फछ्यौट वा असुलउपर गर्नुपर्ने भए सो सम्बन्धी कार्य तदारुकताका साथ गर्ने/गराउने ।
- जिन्सी सेस्ता एवं राजस्वको दैनिक आम्दानी फारामहरूको प्रभावकारी प्रयोग भए/नभएको निरीक्षण गरी प्रभावकारी रुपमा प्रयोग गराउने ।
- यस शाखाले गर्ने भनी निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने/गराउने ।

जिन्सी व्यवस्थापन उप शाखा

- नगरपालिकाको कार्यालयलाई प्रत्येक आगामी आ.व.को लागि आवश्यक पर्ने मालसमानहरूको लागत चालु आ.व.को आषाढ मसान्त भित्र स्वीकृत गराई सक्ने ।
- आ.व. भरिको लागि स्वीकृत लागत बमोजिको मासामान आपूर्ति गर्न ईच्छुक व्यापारिक संस्थालाई सूचिकृत गराउने व्यवस्था गराउने ।
- आ.व.को लागि स्वीकृत बजेटको परिधि भित्र रहि प्रचलित सर्वजानिक खरिद ऐन/नियमावली एवं अन्य सम्बन्धित ऐन /नियम/कार्यविधि अनुरूप हुने गर्री खरिदको व्यवस्था मिलाउने ।
- स्वीकृत माग फाराम अनुसार माग भई आएको जिन्सी सामान मौज्दातमा भए उपलब्ध गराउने र अभिलेख दुरुस्त राख्ने ।
- खर्च भई जाने र खर्च भई नजाने जिन्सी सामानको बेग्ला बेग्लै रजिष्टर (अभिलेख) खडा गर्ने र कार्यकारी अधिकृत वा तोकिएको अधिकारी बाट प्रमाणित गराउने ।
- कार्यालय सामान र निर्माण सामग्री नियमानुसार प्रचलित कानून अनुसार सोझै वा दरभाउपत्र वा बोलपत्रद्वारा आपूर्ति गर्ने कारबाहीका लागि पेश गर्ने र निर्णय भए बमोजिम खरिद गर्ने, दाखिला गर्ने र वितरण गर्ने ।
- खरिद गरी वा सहायता वा कुनै पनि प्रकारबाट प्राप्त भएका मालसामानको आम्दानी बाँध्ने र लागत दुरुस्त राख्ने ।

- जिन्सी निरीक्षण पुस्तिका खडा गरी प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट निरीक्षण गराउने र जिन्सी निरीक्षण गर्दा मालसामानको सुरक्षा, मर्मत/संभार, लिलाम विक्री, हानी/नोक्सानी आदि पक्षहरूमा ध्यान दिने ।
- वार्षिक रूपमा छुपाई कार्यको लागि आवश्यक व्यवस्था गर्ने ।
- सवारी साधन तथा ढुवानी साधनहरूको ब्लुबुक (आधिकारिक पत्र) राख्ने र नबिकरण गर्ने तथा लगबुक राख्ने ।
- भौतिक सामग्रीहरूको नाम/नम्बर राख्ने व्यवस्था गर्ने, मेसिनरी/प्रविधिगत सामानहरूलाई उपयोगी अवस्थामा राख्ने एवं नगरपालिकाको खर्च भई नजाने सामानहरूको पर्याप्त सुरक्षा र सदुपयोगको व्यवस्था मिलाउने ।
- सामानहरूको मिनाहा तथा लिलामका लागि आवश्यक कारवाही चलाउने ।
- हस्तान्तरण भै जाने सामानको हस्तान्तरण सम्बन्धी कार्य गर्ने ।
- कार्यालयको जिन्सी सामानहरू आदेशानुसार मर्मत गर्ने गराउने व्यवस्था मिलाउने ।
- नगरपालिकाका सबै अचल सम्पत्तिको स्थायी अभिलेख दुरुस्त राख्ने ।
- सम्पूर्ण सम्पत्तिको उपयोग, मर्मत तथा सुरक्षा सम्बन्धी कार्य गर्ने ।
- यस उप शाखालाई निर्दिष्ट अन्य कामहरू गर्ने ।

दर्ता /चलानी तथा हेल्पडेस्क

- नगरपालिकाका नाममा कुनै व्यक्ति, वा संस्थाबाट प्राप्त हुने चिट्ठी, पत्र, निवेदन, कागजात बुझ्ने, यसरी प्राप्त हुने चिट्ठी, पत्र, निवेदन, कागजातलाई सिलसिलेवार क्रम मिलाई निर्दिष्ट ढाँचा अनुरूपको मूल दर्ता किताबमा दर्ता गर्ने ।
- खाम बाहिर गोप्य अत्यन्त गोप्य लेखिएका/छाप लगाईएका खामहरू खामबन्दी अवस्थामा नै प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकारी समक्ष बुझाउने र सामान्य प्रकृतिका पत्रहरू सम्बन्धित अधिकारी/शाखा/ईकाईलाई बुझाउने ।
- मूल दर्ता किताबलाई पाना छुट्टिन, च्यातिन आदिबाट जोगाई सुरक्षित राख्ने ।
- नगरपालिका वा अन्तर्गतका कर्मचारी, पदाधिकारी/शाखा/ईकाई/वडा कार्यालयहरूलाई लेखिने पत्रहरू तथा नगरपालिकाबाट अन्य व्यक्ति, निकाय र संस्थालाई लेखिने पत्रहरूलाई निर्दिष्ट ढाँचामा राखिएको मूल चलानी किताबमा चलानीको सिलसिलेवार क्रम मिलाई चलानी गर्ने र चलानी गरिएको पत्रको विषय, मिति खुल्ने गरी प्रविष्ट गर्ने ।

- चलानी गरिएका पत्रहरू छिटो भन्दा छिटो सम्बन्धित व्यक्ति/निकाय/संस्था/शाखा/इकाइमा पुग्ने व्यवस्था मिलाउने । जुन माध्यमबाट डेलिभरी गरिएको होसोको स्पष्ट व्यहोरा प्रमाण सुरक्षित रहने व्यवस्था मिलाई तोकिएको जिम्मेवार पदाधिकारी वा कर्मचारीलाई बुझाउने कार्य गर्ने ।
 - मूल चलानी किताबलाई पाना छुट्टिन, च्यातिन आदिबाट जोगाई सुरक्षित राख्ने ।
 - नगरपालिकाको विषयमा जानकारी चाहनेलाई गोपनीयता राख्नु पर्ने विषयमा बाहेक अन्य विषयमा सामान्य जानकारी गराउने ।
 - विभिन्न कार्यालयबाट सूचना टाँसको लागि आएका सूचनाहरू कार्यालयको सूचना पाटीमा टाँस गरी मुचुल्का सम्बन्धित निकायमा पठाउने ।
 - उजुरी पेटिकाको सुरक्षा र उजुरी पेटिका खोल्ने व्यवस्था गरी पेटिकामा परेका उजुरीहरू कार्यकारी अधिकृत वा निजले तोकेको अधिकारी समक्ष पेश गर्ने ।
 - दर्ता/चलानी तथा हेल्पडेस्कमा रहेका टेलिफोन तथा अन्य भौतिक सामानहरू सुरक्षित रूपमा राख्ने र राख्न लगाउने ।
 - नगरपालिकाको सोधपुछ तथा जनसम्पर्क बिन्दुको रूपमा काम गर्ने ।
 - प्रचार-प्रसार र सेवाग्राहीहरूको सुविधाको लागि नगरपालिकाले उपलब्ध गराउने फर्म, सूचना, पम्प्लेट आदि उपलब्ध गराउने ।
 - नगरपालिका सेवाग्राहीको रूपमा असहाय/अपाङ्ग/जेष्ठ नागरिक सोधपुछ कक्षमा सम्पर्क राख्न आएको अवस्थामा निजले माग गर्न खोजेको सेवाको प्रकृति हेरी सम्बन्धित अधिकारी/शाखा/इकाइलाई सो बारे जानकारी गराई निजको काममा सहजीकरणको भूमिका निर्वाह गर्ने ।
 - शाखाको भौतिक एवं जिन्सी सामग्रीहरूको सुरक्षाको व्यवस्था मिलाउने ।
 - यस निकायलाई निर्दिष्ट अन्य कार्यहरू गर्ने ।
- नगर प्रहरीसँग सम्बन्धित सम्पादन गर्नुपर्ने कामको विवरण
- नियमित रूपमा नगर क्षेत्रको निरीक्षणको व्यवस्था मिलाउने ।
 - विना ईजाजत निर्माण भएका भौतिक संरचनाहरूको स्थलगत अध्ययन गरी कार्यालयमा प्रतिवेदन पेश गर्ने ।
 - सडकपेटी आदिमा अव्यवस्थित तरिकाले सामान राखिएको पाईएमा हटाउन लगाउने ।
 - सार्वजनिक स्थलमा जथाभावी फोहोरमैला फाल्ने कार्यमा नियन्त्रण गर्ने तथा सम्झाई बुझाई गर्ने ।

- नगरपालिकाको ऐन, नियम तथा आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कार्यालयमा उपस्थित गराउने।
- नगरक्षेत्रमा संचालित विकास निर्माण कार्यमा अवरोध सृजना उत्पन्न भएमा समाधान गर्ने गराउने व्यवस्था मिलाउने।
- सबै व्यवसायीहरूले नगरपालिकामा व्यवसाय दर्ता गरे नगरेको अनुगमन गर्ने।
- नगरपालिकाको ईजाजत पत्र अनुसार सम्बन्धित व्यापारीले व्यवसाय संचालन गरेनगरेको नियमित अनुगमन गर्ने।
- नगरको सार्वजनिक सदाचार तथा कर दस्तुर आदि जस्ता विषयमा नगरपालिकाबाट भएगरेका निर्णयहरूको कार्य क्षेत्रमा नै गई कार्यान्वयन गर्ने गराउने।
- नगरक्षेत्रलाई सफा-सुगंध राख्नका लागि आवश्यक कार्य गरि सामाजिक जीवनलाई सुव्यवस्थित गर्न गराउन सहयोग गर्ने।
- कानूनले निषेध गरेका खाद्यपदार्थ तथा म्याद नाघेका वस्तुहरूको बेचबिखन बन्द गर्न लगाउने, जफत गर्ने।
- सडकमा राखिएका अव्यवस्थित निर्माण सामाग्रीहरू हटाउन लगाउने।
- कार्यालयको अचल सम्पतिको सुरक्षाको अनुगमन गर्ने।
- नगरपालिकाको स्वामित्वमा रहेका भौतिक संरचनाहरूको सुरक्षा गर्ने।
- सार्वजनिक सम्पतिहरूको सुरक्षाको अनुगमन गर्ने।
- नियमानुसार सवारी साधनकर, घरबहालकर, पट्टे सवारीकर र अन्य कर असुलीमा सहयोग गर्ने।
- कार्यालयको अत्यन्त जरूरी पत्रहरू सम्बन्धीत पक्षलाई बुझाउन सहयोग गर्ने।
- छाडा चौपायाहरूलाई कान्जी हाउस सम्म पुर्याउने व्यवस्था मिलाउने।
- नगरक्षेत्रमा सामाजिक सरोकारका विषयमा माईकिङ्ग गरी नगरवासीलाई सुचित गराउने।
- नगरक्षेत्रभित्र रहेको वेवारिसे तथा मृतक अवस्थामा रहेका जनावरहरू पाइएमा हटाउने व्यवस्था गर्ने।
- नगर निरीक्षकहरूले कार्यालयबाट उपलब्ध गराइएको पोशाकमा अनिवार्य रूपमा रहनु पर्ने साथै कार्यालयले खटाएको कार्यसम्पादन गर्दा तथा नियमित बजार अनुगमन गर्दा पनि पोशाकमा रही नगरवासीहरूलाई आफ्नो पहिचान दिएर काम गर्ने।

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने ।
- नीति, कानून, मापदण्ड, निर्णयहरूका र्यान्वयनमा सहयोग गर्ने ।
- स्थानीय बजार तथा पार्किङ्गस्थलको व्यवस्थापनमा सहयोग गर्ने एवं व्यवस्थित गर्न योजना बनाउने ।
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोकेबमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन गर्ने
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग गर्ने ।
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने ।
- विपद व्यवस्थापनमा सहयोग, अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग, फूटपाथ व्यवस्थापन, निर्माण नियमन र गुणस्तर नियन्त्रणमा सहयोग गर्ने ।
- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

आर्थिक प्रशासन तथा राजस्व शाखा

- आगामी आ.व.को वार्षिक वजेटको मस्यौदा तयारको लागि सबै शाखा ईकाइ वडा कार्यालयहरूबाट आवश्यक वजेटको माग सङ्कलन गरी पेश गर्ने ।
- प्राप्त मागको आधारमा यथार्थपरक अनुमानित वार्षिक वजेट तर्जुमाको मस्यौदा तयार गर्ने/गराउने कार्यमा सक्रियतापूर्वक सहकार्य गर्ने ।
- नगरपालिकाको वार्षिक वजेट तथा कार्यक्रमको वित्तीय विश्लेषण सहित पेश गर्ने ।
- नगरपालिकाको आर्थिक कारोबार दुरुस्त राख्ने ।
- निकासा दिने, निकाशा लिने र खर्चका विवरणहरू प्राप्त गरी आर्थिक विवरण तयार गर्ने ।
- आय-व्ययको अवस्थाको विवरण हेरी सो अनुरूप सन्तुलन कायम गर्न पहल गर्ने ।
- दैनिक उठ्ने राजस्वको निरीक्षण गरी दुरुस्त भए/नभएको हेरी प्रतिवेदन गर्ने ।
- अनुदान स्वरूप वा अन्य प्रक्रियाबाट नगरपालिकालाई प्राप्त दीर्घकालिन सम्पत्ति लेखाङ्कन गर्ने ।
- नियमित रूपमा लेखापरीक्षण गराउने ।

- लेखापरीक्षण (आन्तरिक/अन्तीम) बाट औल्याइएका बेरुजुहरू नियमित गर्ने, असुलउपर गर्नु पर्ने बेरुजुको हकमा असुलउपर गर्ने र सो को प्रतिवेदन तयार गर्ने ।
- कार्ययोजना अनुसार रकम निकाशा माग गर्ने, खर्च गर्ने र प्रतिवेदन तयार गर्ने ।
- स्वीकृत वजेट तथा कार्यक्रम अनुरूप कार्ययोजना कनाई रकम खर्च गर्ने व्यवस्था मिलाउने ।
- खर्च, सम्पत्ति, दायित्व र धरौटी सम्बन्धी लेखांकन गर्ने, प्रतिवेदन तयार गर्ने ।
- सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी ढङ्गले गर्ने/गराउने ।
- शाखाका कर्मचारीहरूको कार्यविवरण अद्यावधिक गरी/गराई उपलब्ध गराउने र कार्यविवरण अनुरूप सबै कर्मचारीहरूलाई काममा संलग्न गराउने ।
- जिन्सी भण्डारबाट प्राप्त विलहरू जाँच गरी विल/भरपाई स्वीकृत भए पश्चात भुक्तानी दिने ।
- निर्माण सम्बन्धी कार्यको विलको जाँच गराई भुक्तानीको लागि आवश्यक कार्य गर्ने ।
- प्रचलित कानून बमोजिम जनप्रतिनिधिहरूको भत्ता, पारिश्रमिक तथा कर्मचारीहरूको मासिक तलव, भत्ता वितरण गर्ने ।
- कर्मचारी सञ्चयकोष, योगदानको आधारमा निवृत्तभरण कोष र अन्य कोषकट्टी एवं जम्मा सम्बन्धी व्यवस्थापन गर्ने ।
- आम्दानी तथा खर्चतर्फको मासिक मास्केवारी तयार गरी नियमित रूपमा सम्बन्धित निकायमा पठाउन पेश गर्ने ।
- टेलिफोन, विद्युत, पानी महशुल आदि समयमा बुझाउने व्यवस्था गर्ने ।
- पुराना पेशकी बाँकी रहेको असूलउपर तथा फछ्यौट गर्न/गराउन आवश्यक कारवाही गरी सोको मासिक रिपोर्ट सम्बन्धित निकायमा पठाउने ।
- मासिक बैंक स्टेटमेन्ट उपलब्ध गरी रिकन्साइल गर्ने/गराउने ।
- बैंक नगदी किताब, वजेट सीट, पेशकी लेजर तथा अन्य खाताहरूमा प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने ।
- अवकाश पाएका कर्मचारीहरूको उपदान, संचित विदाको रकम, कर्मचारी सञ्चयकोष लगायत कानून बमोजिम भुक्तानी गर्नु पर्ने सम्बन्धमा कारवाही उठान् गर्ने र स्वीकृत भए अनुसार भुक्तानी गर्ने ।

- नेपाल सरकारबाट सामाजिक सुरक्षा वापत प्राप्त रकमको निकासी एवं वितरण सम्बन्धी कार्यको व्यवस्थापन गर्ने/गराउने ।
- आन्तरिक लेखापरीक्षण शाखा संग समन्वय गरी बेरुजु फछ्यौट सम्बन्धमा तदारुकतासाथ विवरण तयार गरी बेरुजु कायम गरिएका शाखा, शाखा, उपशाखा एवं इकाइको साथै सम्बन्धित पदाधिकारी, कर्मचारी र व्यक्तिहरूलाई बेरुजु फछ्यौटको लागि ताकेता गर्ने । बेरुजु फछ्यौटको लागि प्राप्त भएका निवेदनहरूको सम्बन्धमा आवश्यक प्रमाण हेरी फछ्यौट गर्न मिल्ने देखिएका विषयमा फछ्यौट लागि सम्बन्धित अधिकारीमार्फत सम्बन्धित निकायमा पठाउने ।
- शाखा अन्तर्गतका कर्मचारीहरूलाई कार्यविभाजन गरी कार्यविवरण उपलब्ध गराउने ।
- कार्यालय समयभन्दा बढी समय काम गराउनु परेमा आधिकारिक पदाधिकारीबाट निर्णय भई गरे/गराएको कार्यको प्रचलित आर्थिक, नियम, निर्देशिका बमोजिम भुक्तानी दिने ।
- शाखाका कर्मचारीहरूको समयमै कार्यसम्पादन मूल्याङ्कन भएको बारे सुनिश्चित हुने ।
- शाखाको दैनिक प्रशासनिक कार्य गर्ने र यस शाखालाई निर्दिष्ट गरिएका अन्य काम गर्ने ।

राजस्व उप-शाखा

- राजस्व प्रक्षेपण तथा वार्षिक राजस्व सङ्कलन अनुमान तयार गर्ने ।
- नगर सभाद्वारा प्रस्तुत गर्ने प्रयोजनको लागि राजस्व सम्बन्धी प्रस्तावको मस्यौदा तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने ।
- नगरपालिकाको राजस्व योजना तयारी/कार्यान्वयन सम्बन्धी कार्य गर्ने ।
- राजस्व परामर्श समितिको बैठक एवं निर्णयहरू कार्यान्वयन गर्ने/गराउने ।
- राजस्व अभिवृद्धिसँग सम्बन्धित कार्यहरूको विषयमा नीति, रणनीति, कार्यविधि, निर्देशिका एवंकार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने ।
- राजस्व प्रशासन शाखाले उपलब्ध गराउने सेवाहरूलाई सरल, सहज, चुस्त, दुरुस्त, पारदर्शी र मितव्ययी गराउन गर्नु पर्ने सुधारका कार्यक्रमहरू पेश गर्ने ।
- राजस्व उठाउने र राजस्वको स्रोत जुटाउने कार्यमा निजी क्षेत्रबाट समेत पहल एवं सक्रिय सहभागिता गराउने ।
- राजस्वको स्रोत विविधिकरण तथा वार्षिक लक्ष्य निर्धारण सम्बन्धी कार्य गर्ने ।

- राजश्व बाँडफाँड सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- बाह्य स्रोत जुटाउने सम्बन्धि कार्य गर्ने ।
- सेवा शुल्क तथा बाँकी वक्यौता असूल सम्बन्धी नीति/कार्यक्रम तयार गरी पेश गर्ने र स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने/गराउने
- स्थानीय कर, सेवा शुल्क, दस्तुर, दण्ड/जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी एवं पर्यटन शुल्क सम्बन्धी कार्य गर्ने/गराउने ।
- राजश्वका उपयोग भई आएका श्रोतहरूको अतिरिक्त नयाँ श्रोतहरू पहिचान गरी श्रोत परिचालनको लागि आवश्यक व्यवस्था मिलाउने ।
- राजश्व सङ्कलनमा आइपर्ने बाधा अड्चनलाई न्यूनीकरण गर्दै राजश्व अभिवृद्धिमा प्रभावकारिता ल्याउन व्यवस्था गर्ने ।
- वार्षिक बजेट तथा कार्यक्रम र आर्थिक नीति तयार गरी पेश गर्ने साथै आवधिक मूल्याङ्कन र सूचकाङ्क विकास गरी लागु गर्ने ।
- नगरपालिकाले राजश्व परिचालन सम्बन्धमा अवलम्बन गर्ने नीतिको विषयमा निर्णय गर्न आवश्यक सूचना सङ्कलन गरी नीति निर्माणमा सहयोग गर्ने ।
- नगरपालिकाको राजश्व चुवाहट नियन्त्रण गर्न कार्यायोजना बनाई कार्यान्वयन गर्ने ।
- नगरपालिकाको राजश्वको आम्दानी र खर्चको फेहरिस्त दुरुस्त गरी राख्ने र राख्न लगाउने ।
- नगरपालिका को वार्षिक आयव्ययको हिसावको विश्लेषण सहित नगरसभामा पेश गर्न तयार गर्ने ।
- लेखापरीक्षणबाट औल्याइएका राजश्व सम्बन्धी वेरुजु फछ्छ्यौटको लागि कार्य गर्ने ।
- नगरपालिका को राजश्व अभिवृद्धिका लागि सम्बद्ध निकायहरूसँग समन्वय गर्ने तथा नगरपालिकाक्षेत्रका व्यापारी, उद्योगपति र अन्य व्यवसायी तथा करदाताहरूसँग छलफल गर्ने व्यवस्था मिलाई राजश्व अभिवृद्धि र व्यवस्थापनमा सघाउ पुऱ्याउने ।
- नगरपालिकासँग सम्बन्धित विषयहरू नगरसभाबाट निर्णय गराउन आवश्यक पर्ने भएमा सोको विस्तृत विवरण तयार गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।

- नगरसभाबाट राजस्व सङ्कलन सम्बन्धी विषयमा भएका निर्णयहरूको कार्यान्वयन गर्ने/गराउने ।
- राजस्व अभिवृद्धिसँग सम्बन्धित कार्यहरूको विषयमा नीति तय गर्ने, कार्यविधि निर्देशिका तयार गर्ने एवं कार्यक्रम बनाई पेश गर्ने ।
- अन्तर शाखा/ईकाइ/उप शाखासंग समन्वय तथा सहयोग गर्ने ।
- राजस्व सङ्कलन एवं असुली सम्बन्धमा सम्पन्न गर्नुपर्ने कार्यहरूको निरीक्षण, अनुगमन, अध्ययन र विश्लेषण गर्ने एवं सुझाव समेत सङ्कलन गरी सुधारका कार्य गर्ने/गराउने व्यवस्था मिलाउने ।
- शाखाका कर्मचारीको कार्यविवरण अद्यावधिक गरी लागू गर्ने ।
- शाखाका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको कार्य सम्पन्न भएको सुनिश्चित हुनेराजस्व शाखाले उपलब्ध गराउने सेवाहरूलाई सरल, सहज, चुस्त, दुरुस्त, पारदर्शी र मितव्ययी गराउन गर्नु पर्ने सुधारका कार्यक्रमहरू पेश गर्ने ।
- शाखाको कार्य क्षेत्र भित्रका विषयहरूमा छलफल, अन्तरक्रिया, गोष्ठी, आदिको आयोजना गर्ने ।
- राजस्वका क्षेत्र एवं श्रोतहरू पहिचान गर्ने सम्बन्धमा सूचना/तथ्याङ्क सङ्कलन गर्ने र अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्ने/गराउने ।
- राजस्वको प्रभावकारी असुली व्यवस्था मिलाउने र राजस्व चुहावट नियन्त्रण गर्ने ।
- लागु गरिएका कर, शुल्क आदिको प्रभावकारिता विश्लेषण गरी थप प्रभावकारी बनाउन उपायहरू खोज्ने ।
- राजस्व उठाउने र राजस्वको स्रोत जुटाउने कार्यमा नजीकै क्षेत्रलाई संलग्न गराउन पहल गर्ने ।
- श्रोत परिचालन सम्बन्धी कार्ययोजना तयार गरी स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने/गराउने ।
- घर जग्गा कर, व्यवसाय कर, लगायत अन्य कर सङ्कलन गर्ने/गराउने ।
- दस्तुर, महसूल, भाडा, जरिवाना, शुल्क सङ्कलन गर्ने/गराउने ।
- सेवा शुल्क तथा बाँकी वक्यौता असूल उपर गर्ने/गराउने ।
- दैनिक आम्दानी तेरीज तयार गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- नगद दाखिला एवं राजस्व लेखाङ्कन र प्रतिवेदन तयारी सम्बन्धी कार्य गर्ने/गराउने ।

- कर टोली एवं कर निरीक्षकहरू खटाई राजस्व अभिवृद्धिमा प्रभावकारिता हासिल गर्ने ।
- शाखाबाट भएका सबै कार्यहरू विद्युतीय अभिलेखमा अभिलेखीकरण गर्ने/गराउने ।
- यस उप-शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।

सूचना प्रविधि तथा अभिलेख शाखा

- कम्प्युटर प्रणालीको माध्यमबाट नगरपालिका क्षेत्रको Base Map तयार गरी सूचना प्रणालीलाई व्यवस्थित गर्ने ।
- नगरपालिकाको भौगोलिक सूचना प्रणालीको प्रयोगमा सहजीकरण गर्ने ।
- नगरपालिकाको सूचनाहरूलाई व्यवस्थित गर्नको लागि आवश्यक कम्प्युटर सफ्टवेयर व्यवस्था गर्ने ।
- नगरपालिकाले स्थापना गरेको सूचना केन्द्रको दैनिक रेखदेख र सञ्चालन व्यवस्था मिलाउने र अभिलेखहरू सुव्यवस्थित राख्न आवश्यक कार्यहरू गर्ने/गराउने ।
- नगरपालिकाको website डिजाइन गरी अद्यावधिक गर्ने/गराउने ।
- नगरपालिकाको आन्तरिक सूचना प्रणालीलाई व्यवस्थित गरी सहज र सुलभ बनाउन ईमेल, इन्टरनेट जस्ता प्रविधिहरूलाई प्रयोगमा ल्याउने र E-Governance सम्बन्धी कार्यलाई प्रवर्द्धन गरी नगर कार्यनगरपालिकाको सेवा प्रवाहलाई चुस्त, छिटोछरितो र प्रभावकारी तुल्याउन सहयोग गर्ने ।
- जडान भएका नगरकार्यपालिका CCTV Camera हरू मार्फतनगरपालिकाको स्वामित्वमा रहेका पालिका क्षेत्र भित्रका सम्पत्तिहरूको चोरी हुनबाट जोगाउन तथा नगरपालिका क्षेत्र भित्र नकारात्मक गतिविधिलाई निरन्तर रूपमा निगरानी गरी सुरक्षा गर्न कम्प्युटरबाटै Monitoring को व्यवस्था गर्ने/गराउने ।
- नगरपालिकाका सबै शाखा/इकाइ लगायत नगरपालिका अन्तर्गतका सबै निकायहरूमा सूचना प्रविधिका उपकरणहरूको जडान, मर्मत संभार तथा अनुगमनको कार्य गर्ने ।
- नगरपालिकाको लागि आवश्यक पर्ने सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, संकलित सूचना तथा तथ्याङ्कको भण्डारण गर्ने र योजना तर्जुमाको क्रममा सम्बन्धित शाखा/ईकाइ वा अधिकारीलाई उपलब्ध गराउने ।
- नगरपालिकासँग सम्बन्धित पाश्र्वचित्र, पाठ्य एवं प्रचार-प्रसार सामग्रीहरूको तयारी मस्यौदालाई प्रकाशन प्रयोजनका लागि डिजाइन/फर्म्याटिङ गराउने ।

- नगरपालिकाका शाखा/इकाइहरूमा स्थापना भएका संचारका उपकरण एवं प्रविधिगत उपायहरू जस्तै: सर्भर, कम्प्युटर, फ्याक्स, टेलिफोन, इ-मेल, इन्टरनेट आदि को (समुचित व्यवस्था गरी छिटो-छरितो एवं गुणस्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउने ।
- सूचना प्रविधिको प्रयोग सम्बन्धमा नगरपालिकाका निर्वाचित पदाधिकारी एवं कर्मचारीहरूलाई आवश्यक तालिम/अभिमुखीकरण गर्ने तथा सूचना प्रविधिको प्रयोग गर्न आवश्यक सहयोग गर्ने
- सूचनाहरूको प्रभावकारिता अभिवृद्धि गर्न विभिन्न संघ-सस्थाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने/गराउने कार्यमा पहल गर्ने ।
- सूचना प्रणालीको विकास तथा विस्तारका लागि सम्बद्ध पक्ष तथा दातृ संस्थाहरूसँग समन्वय गर्न आवश्यक नीति तयार गरी कार्यान्वयनमा ल्याउने प्रयोजनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई सघाउ पुऱ्याउने ।
- नगरपालिकाको अद्यावधिक वस्तुगत प्रतिवेदन तथा प्रगति विवरणहरू सङ्कलन तथा भण्डारण गर्ने ।
- नगरपालिका कार्यालयमा स्थापना भएका सूचना प्रविधिसँग सम्बन्धित संयन्त्रहरू सधैं चालु एवं दुरुस्त अवस्थामा राख्ने । नगरपालिकाको सूचना अधिकारीको जिम्मेवारी निर्वाह गर्ने ।
- नगर प्रहरी व्यवस्थापन शाखा अन्तर्गतका कर्मचारीहरूको दैनिक प्रशासनिक कार्य गर्ने ।
- यस ईकाइ लाई निर्दिष्ट गरिएका र सुपरीवेक्षकबाट निर्देशन भए बमोजिमका अन्य कार्यहरू गर्ने ।

पूर्वाधार विकास तथा योजना शाखा

- पूर्वाधार विकासका लागि विभिन्न सेक्टरबाट गरिनु पर्ने कार्यहरूको स्पेसिफिकेशन तयार गर्ने र नक्सा एवं डिजाइन गर्ने कार्यमा समन्वय गर्ने ।
- पूर्वाधार विकासका लागि विभिन्न सेक्टरबाट गरिनु पर्ने कार्यहरूको योजना तर्जुमा गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- शाखासँग सम्बन्धित स्वीकृत योजना/कार्यक्रमको कार्यान्वयन, निरीक्षण एवं अनुगमन गर्ने/गराउने कार्यमा सघाउने । शाखासँग सम्बन्धित कार्यको प्रगति विवरण तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने ।

- शाखासंग सम्बन्धित आवधिक प्रतिवेदन तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने ।
- शाखाको वार्षिक कार्यक्रम र सोको कार्यान्वयन योजना निर्माण/तर्जुमा गरी शाखा प्रमुख समक्ष पेश गर्ने ।
- शाखाको मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा प्रगति विवरण तयार गरी/गराई पेश गर्ने ।
- नगरको भोगचलन र स्वामित्वमा भएका भवनहरूको अभिलेख प्रमाणित गरी राख्ने ।
- नगरपालिकाको भोगचलन तथा स्वामित्वमा रहेका भवनहरूको मर्मत सुधारको डिजाइन/इष्टिमेट तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने ।
- कार्यालय प्रयोजनको लागि आवश्यक भवनहरू निर्माण तथा सुधार गर्ने कार्यमा शाखा प्रमुखलाई सघाउने ।
- नगरपालिकाको सहयोगमा बन्ने अन्य भवनहरूको निर्माण मर्मत र सुधार गर्ने ।
- विगतमा भएका भौतिक पूर्वाधार तथा निर्माणको अभिलेख राख्ने र ती पूर्वाधारहरूको वर्तमान स्थिति विश्लेषण गरी मर्मत संभारको आवश्यक व्यवस्थाको लागि स्पष्ट रायसहित शाखा प्रमुख समक्ष पेश गर्ने ।
- नगरपालिकाको भोगचलन तथा स्वामित्वमा रहेका भवनहरूको मर्मत सुधारको डिजाइन/इष्टिमेट तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने ।
- एकीकृत वस्ती निर्माण गर्दा त्यस्ता बस्तीमा सडक, खानेपानी, ढल-निकास, बिद्युत, टेलिफोन जस्ता पूर्वाधारहरू समेत एकीकृत रूपमा निर्माण गर्ने/गराउने कार्य गर्ने/गराउने ।
- भवन संरचनासँग सम्बन्धित विषयहरूमा संघीय/प्रदेश सरकारबाट निर्धारित मापदण्ड बमोजिमका कार्यहरू कार्यान्वयन गर्ने/गराउने । स्वीकृत भवन निर्माण एवं मर्मत सम्बन्धी योजना/कार्यक्रम अनुरूप निर्माण कार्य/मर्मत कार्य गर्ने/गराउने ।
- भवन निर्माणको स्वीकृतिका लागि दर्ता हुन आएका निवेदनसाथका नक्साहरूको नगरपालिकाबाट निर्धारित मापदण्ड बमोजिम भए/नभएको हेरी पेश गर्ने ।
- भवन निर्माणको लागि निर्धारित मापदण्डको अधीनमा रही तोकेको क्षेत्रमा मात्र भवन निर्माण गर्न स्वीकृति दिनको लागि पेश गर्ने र स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने ।

- नगरपालिकाको स्वीकृति विना जग्गाको खण्डीकरण वा प्लटिंग भए/नभएको निरीक्षण अनुगमन गर्ने। स्वीकृति विना जग्गाको खण्डीकरण वा प्लटिंग भएको पाइएमा आवश्यक कारबाहीको लागि पेश गर्ने र स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने ।
- नगरपालिका क्षेत्र भित्र बन्ने भवनहरूको लागि जग्गा तथा भवनको प्रकृति, आकारप्रकार र क्षेत्रफलको आधारमा समान ढाँचाको नमूना नक्सा तयार गरी नीतिगत निर्णयको लागि पेश गर्ने ।
- यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।

योजना अनुगमन तथा मूल्याङ्कन सम्बन्धि कार्यहरू

- नगरपालिकाको वार्षिक विकास योजना तर्जुमाको लागि तथ्याङ्क/विवरण/सूचना आदि सङ्कलन गर्ने/गराउने एवं नगर सभाबाट पारित गर्नु पर्ने नीतिको मस्यौदा तयार गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- नगरपालिका क्षेत्रमा पुरातात्विक सम्पदा, धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरूको यथार्थपरक सूचना सङ्कलन गरी अभिलेख अद्यावधिक गर्ने /गराउने ।
- नगरपालिका क्षेत्र भित्र रहेका सम्पदा र पुरातात्विक धरोहरको संरक्षणको कार्ययोजना बनाई कार्यान्वयन गर्ने/गराउने ।
- नगरपालिका भित्रका विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको अध्ययन, अनुसन्धान, संरक्षण र सम्वर्धनको लागि कार्यक्रम बनाई पेश गर्ने र स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने/गराउने ।
- ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय महत्वका संस्कृति तथा सम्पदाहरूको पहिचान गरी अन्तराष्ट्रीय रुपमा यसको महत्वलाई पहिचाहन गराउन प्रचार-प्रसार तथा प्रकाशन गर्ने ।
- संस्कृति, पर्यटन र सामाजिक विकास र प्रवर्धनमा टेवा पुऱ्याउने विज्ञहरूको सूची तयार गरी राख्ने र आवश्यकता अनुसार उनिहरूको विज्ञतालाई उपयोग गर्ने व्यवस्था मिलाउने ।
- नगरपालिका, प्रदेश सरकार तथा नेपाल सरकारबाट नगरपालिका क्षेत्रभित्रको लागि स्वीकृत योजना तथा कार्यक्रमहरूको विवरण राख्ने ।
- नगरपालिकाका स्वीकृत वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने/गराउने ।

- वार्षिक एवं विषयगत योजनाहरूको समन्वय, अनुगमन तथा समीक्षा गर्ने ।
- वार्षिक योजना तथा कार्यक्रमको प्रगति विवरण तयारी गरी सम्बन्धित निकायमा पठाउने ।
- नगरपालिका विकास योजनाहरूको जाँचपास गर्ने/गराउने कार्यमा सम्बन्धित शाखा/अधिकारीसंग समन्वय गर्ने ।
- स्वीकृत योजना तथा कार्यक्रमहरूको कार्य-प्रकृया निर्धारण गर्ने ।
- सार्वजनिक-नीजि साझेदारी प्रवर्द्धन सम्बन्धी कार्य गर्ने ।
- नगरपालिका मार्फत विभिन्न परियोजनाहरूबाट सञ्चालित कार्यक्रमको निरीक्षण एवं अनुगमन गर्ने ।
- नगरपालिकाका आयोजना तथा कार्यक्रमहरूको प्रतिवेदन तयार गर्ने तथा समीक्षा गर्ने व्यवस्था मिलाउने ।
- सिफारिश तथा इजाजत प्रदान सम्बन्धी कार्य गर्ने ।
- विभिन्न समिति-उपसमितिहरूले गरेका निर्णयहरू सम्बन्धित निकायलाई जानकारी गराउने तथा कार्यान्वयन गर्ने/गराउने कार्यमा प्रमुख प्रशासकीय अधिकृत वा सम्बद्ध अधिकारीलाई सघाउने ।
- नगर कार्यपालिकाबाट भएका निर्णयहरूको सङ्कलन र अध्ययन गरी सम्बद्ध अधिकारी/निकायसंग समन्वय गरी कार्ययोजना अनुरूप समयमै शतप्रतिशत भौतिक तथा वित्तीय प्रगति हासिल गर्न लगाउने ।
- वडा कार्यालयहरू संग समन्वय गरी आवधिक योजना तर्जुमा गराउने ।
- नगरपालिकाको क्षमता अभिवृद्धि तथा कार्य-प्रणालीमा सुधारको लागि कार्ययोजना बनाई पेश गर्ने र स्वीकृत भए अनुरूप कार्यान्वयन गर्ने/गराउने ।
- अन्य संघ-संस्थाबाट प्राप्त हुन आएका योजना सम्बन्धी कागजातहरू निर्णयको लागि पेश गर्ने तथा व्यवस्थित रूपमा राख्ने ।
- अन्य निकायहरूबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको प्रगति विवरण सङ्कलन गरी/गराई अभिलेख राख्ने ।
- नगरपालिकाका योजना/आयोजना/कार्यक्रमहरूको कार्यसम्पादन सूचकांक निर्माण गरी/गराई कार्यान्वयनमा ल्याउने ।
- आयोजना सुपरीवेक्षण तथा अनुगमन समिति तथा उपसमितिहरूको प्रशासनिक कार्य गर्ने ।
- नगरपालिकाका योजना सम्बन्धी उपसमितिहरूको बैठक व्यवस्थापन कार्य गर्ने ।

- योजना सम्बन्धी खाता सञ्चालन सिफारिश कार्य गर्ने/गराउने ।
- यस शाखालाई निर्दिष्ट अन्य कार्यहरू गर्ने ।

वातावरण तथा विपद् व्यवस्थापन शाखा

- नगरपालिका क्षेत्र भित्र वातावरण एवं विपद् व्यवस्थापनका लागि कार्यनीति तथा कार्ययोजना तर्जुमा गरी पेश गर्ने र स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने ।
- शाखा संग सम्बन्धित स्वीकृत योजना/कार्यक्रमको कार्यान्वयन, निरीक्षण एवं अनुगमन गर्ने/गराउने ।
- शाखा संग सम्बन्धित कार्यको प्रगति विवरण तयार गर्ने/गर्न लगाउने र समीक्षा बैठकमा पेश गर्ने। शाखासंग सम्बन्धित आवधिक प्रतिवेदन तयार गरी प्रकाशन गर्ने/गराउने ।
- शाखासंग सम्बन्धित काम कारबाही सम्बन्धमा सार्वजनिक सुनुवाई/सामाजिक परीक्षण गर्ने/गराउने ।
- फोहरमैला व्यवस्थापनको लागि कार्ययोजना स्वीकृत गराई यस कार्यमा समुदाय र नजी क्षेत्रलाई परिचालन गर्ने ।
- नगरपालिका क्षेत्र भित्रको फोहरमैला व्यवस्थापनको लागि अल्पकालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने ।
- प्राकृतिक प्रकोपको दृष्टिकोणले जोखिमपूर्ण क्षेत्रहरूको पहिचान गरी सूचना सङ्कलन गर्ने र सोको रोकथाम/व्यवस्थापनको लागि कार्ययोजना स्वीकृत गराई कार्यान्वयन गर्ने/गराउने । ईकाइमा कार्यरत कर्मचारीहरूको कार्यविवरण अद्यावधिक गरी लागु गर्ने ।
- वातावरण संरक्षण र सुधारका कार्यक्रमको प्रगति विवरण तयार गरी प्रतिवेदन गर्ने ।
- वातावरणीय संरक्षणको विषयलाई आवधिक र वार्षिक योजनाहरूमा समाविष्ट गर्ने व्यवस्था मिलाउने ।
- पालिकाबासीहरूलाई प्राकृतिक प्रकोप एवं अन्य विपद्बाट बच्ने उपायहरूको सम्बन्धमा जनचेतना मूलक कार्यक्रम तर्जुमा गरी प्रचारप्रसार गर्ने ।
- भूकम्प, बाढी- पहिरो, आगलागी जस्ता जोखिमबाट बच्ने उपाय सम्बन्धमा नगरपालिका क्षेत्र भित्रका हरेक नगरबासीहरूलाई व्यवहारिक ज्ञान उपलब्ध गराउने विस्तृत कार्यक्रम भित्र्याउन विभिन्न सरकारी एवं गैरसरकारी संघ/संस्थाहरूसंग समन्वय र सहकार्य गर्ने ।

- यस शाखालाई निर्दिष्ट गरिएका अन्य काम गर्ने ।

कानून शाखा

- नगरपालिका विरुद्ध पर्न आएका उजुरी, मुद्दा एवं गुनासा सम्बन्धी निवेदनहरू नियमानुसार दर्ता गरी फछ्यौटका लागि पेश गर्ने ।
- नगरपालिकाको न्यायिक समितिबाट भएका निर्णयहरू कार्यान्वयनको लागि सम्बन्धित निकायहरूमा पठाउने/बुझाउने ।
- मुद्दाको निर्णय प्रक्रियामा नगरपालिका प्रमुख र उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसंग सिधै सम्पर्कमा रही कार्य सम्पादन गर्ने व्यवस्था मिलाउने ।
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरपालिकाको न्यायिक समितिबाट किनारा भई अदालत समक्ष दायर हुने मुद्दाहरूको मस्यौदा गरी पेश गर्ने ।
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ बमोजिम नगरकार्यपालिकामा गठित न्यायिक समितिलाई सोही ऐनको दफा ४७ बमोजिमको क्षेत्राधिकार भित्रका विषयमा अध्ययन, अनुसन्धान, तहकिकात गर्न एवं उक्त क्षेत्राधिकार भित्रका विषयमा नियम विपरित भए/गरेका काम कारबाहीहरूमा कारबाही गर्न/गराउन न्यायिक समितिको सचिवालयको रूपमा काम गर्ने ।
- उजुरीका मिसिल/फाइलहरू अभिलेखबद्ध गरी राख्ने ।
- कानूनी राय, परामर्श एवं न्यायिक निर्णयका सम्बन्धमा प्रारम्भिक कार्यको उठान गर्ने ।
- मुद्दाका पक्ष वा विपक्षीहरूबाट न्यायिक समितिबाट भएको फैसला वा निर्णयको प्रमाणित प्रतिलिपि माग भएमा कानून बमोजिम उपलब्ध गराउने ।
- मुद्दाका पक्ष वा विपक्षलाई न्यायिक समितिको निर्णयानुसार बयान लिने ।
- मुद्दाका सम्बन्धित कागजात/प्रमाण/निस्सा उपलब्ध गरी मिसिलसाथ पेश गर्ने ।
- मुद्दा सम्बन्धी अभिलेख तथा मिसिलहरू सुरक्षित रूपमा व्यवस्थित गर्ने/गराउने ।
- नगरपालिकासंग सम्बद्ध विषयका मुद्दामा असहाय विपन्न व्यक्तिहरूलाई निःशुल्क कानूनी परामर्श उपलब्ध गराउने ।
- शाखासंग सम्बद्ध सबै किसिमका प्रशासनिक कार्य गर्ने/गराउने र यस उपशाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।

कृषि तथा पशु विकास शाखा

- नगरपालिका क्षेत्र भित्र विद्यमान कृषि पेशा एवं व्यवसायलाई प्रोत्साहन गर्न आधुनिक एवं उन्नत कृषि सम्बन्धी एकीकृत नीति, कार्यक्रम कार्ययोजना तर्जुमा गर्ने ।
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन गर्ने ।
- कृषकबाट उत्पादित कृषिजन्य पदार्थहरूको मूल्य एवं बजारीकरणको लागि आवश्यक नीति/कार्यनीति तर्जुमा गरी कार्यान्वयन गर्ने/गराउने ।
- नगरपालिका क्षेत्र भित्र कृषिजन्य उपभोग्य वस्तुहरूको विक्रि बितरणको लागि कृषि बजारस्थल तोकी सोही स्थानबाट सर्वसुलभ रूपमा उपभोक्ताले प्राप्त गर्न सक्ने व्यवस्था गर्ने ।
- नगरपालिका क्षेत्र भित्र पशुपंक्षी पालन पेशा एवं व्यवसायलाई प्रोत्साहन गर्न आधुनिक एकीकृत नीति, कार्यक्रम/कार्ययोजना तर्जुमा गर्ने ।
- नगरपालिका क्षेत्र भित्र पशुपंक्षी पालन व्यवसायमा व्यवसायिक क्षमताको अभिवृद्धिको लागि नवप्रवर्तनात्मक एवं स्थानीयस्तरमा अनुकूल हुने प्रविधि र तरिकाको खोज गरी सो अवलम्बन गर्नको लागि सम्बन्धित पेशावाल व्यवसायिलाई प्रोत्साहन गर्न पहल गर्ने ।
- उन्नत जातका पशुपालन व्यवसायलाई प्रोत्सान गरी कृषकहरूको आर्थिकस्तर उत्थान गर्ने कार्ययोजना तर्जुमा गरी लागु गर्ने/गराउने ।
- कृषकबाट उत्पादित पशुपंक्षीजन्य पदार्थहरूको मूल्य एवं बजारीकरणको लागि आवश्यक नीति/कार्यनीति तर्जुमा गरी कार्यान्वयन गर्ने/गराउने ।

कृषि विकास उपशाखा

- नगरपालिका क्षेत्र भित्र विद्यमान कृषि पेशा एवं व्यवसायलाई प्रोत्साहन गर्न आधुनिक एवं उन्नत कृषि सम्बन्धी एकीकृत नीति, कार्यक्रम कार्ययोजना तर्जुमा गर्ने ।
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन गर्ने ।
- कृषकबाट उत्पादित कृषिजन्य पदार्थहरूको मूल्य एवं बजारीकरणको लागि आवश्यक नीति/कार्यनीति तर्जुमा गरी कार्यान्वयन गर्ने/गराउने ।
- नगरपालिका क्षेत्र भित्र कृषिजन्य उपभोग्य वस्तुहरूको विक्रि बितरणको लागि कृषि बजारस्थल तोकी सोही स्थानबाट सर्वसुलभ रूपमा उपभोक्ताले प्राप्त गर्न सक्ने व्यवस्था गर्ने ।

- तरकारी, वीउविजन, मलखाद, कृषि औजार तथा फलफूलको थोक बजारको स्थान निर्धारण गर्ने/गराउने ।
- कृषि उत्पादक र उपभोक्ताहरूलाई बिचौलियाबाट अनावश्यक रूपमा शोषित/उत्पीडित र ठगीन नदिन उपयुक्त संयन्त्र निर्माण गरी सोको कार्यान्वयन तथा अनुगमनको समुचित व्यवस्था मिलाउने ।
- कृषि वाली, तरकारी तथा फलफूलहरूमा लाग्ने रोग नियन्त्रणको आवश्यक व्यवस्था मिलाउने ।
- कृषि सहकारीलाई प्रोत्साहित गर्न आवश्यक नीति/कार्यक्रम तर्जुमा गरी पेश गर्ने र स्वीकृत नीति/कार्यक्रम कार्यान्वयन गरी/गराई सोको निरन्तर अनुगमन समेत गर्ने/गराउने ।
- कृषकहरूलाई सहज र सुलभ कृषि ऋणको लागि आवश्यक पहल गर्ने ।
- कृषकहरूलाई व्यवसायमुखी कृषि खेतीको लागि अभिप्रेरित गर्ने र सो सम्बन्धमा आवश्यक परामर्श उपलब्ध गराउने ।
- कृषि क्षेत्रमा सिँचाईको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायहरूसँग आवश्यक पहल गर्ने ।
- कृषि फसलहरूको बीमालाई प्रोत्साहन गर्ने ।
- कृषकहरूलाई आवश्यक तालिमको व्यवस्था मिलाउने ।
- उत्कृष्ट कृषकहरूलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गर्ने/गराउने ।
- शाखाको कार्य क्षेत्र भित्रका विषयहरूमा छलफल, अन्तरक्रिया, गोष्ठी आदिको आयोजना गर्ने ।
- शाखाका कर्मचारीहरूको कार्यविवरण अद्यावधिक गरी लागु गर्ने ।
- शाखाका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन कार्य सम्पादन भएको बारे सुनिश्चित हुने ।
- शाखामा रहेका जिन्सी सामान लगायतका सामग्रीहरूको अभिलेख अद्यावधिक गर्ने ।
- शाखाका कर्मचारीहरूलाई कार्यालय समयभन्दा वढी समय काम गराउन परेमा सिफारिससाथ निर्णय गराई काममा लगाउने ।
- मातहतका कृषि सेवा केन्द्रहरूको निरीक्षण/अनुगमन गर्ने/गराउने ।
- शाखाको दैनिक प्रशासनिक कार्य गर्नुका साथै यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।

पशु सेवा उपशाखा

- नगरपालिका क्षेत्र भित्र पशुपंक्षी पालन पेशा एवं व्यवसायलाई प्रोत्साहन गर्न आधुनिक एकीकृत नीति, कार्यक्रम/कार्ययोजना तर्जुमा गर्ने ।
- नगरपालिका क्षेत्र भित्र पशुपंक्षी पालन व्यवसायमा व्यावसायिक क्षमताको अभिवृद्धिको लागि नवप्रवर्तनात्मक एवं स्थानीयस्तरमा अनुकूल हुने प्रविधि र तरिकाको खोज गरी सो अवलम्बन गर्नको लागि सम्बन्धित पेशावाल व्यवसायिलाई प्रोत्साहन गर्न पहल गर्ने ।
- उन्नत जातका पशुपालन व्यवसायलाई प्रोत्सान गरी कृषकहरूको आर्थिकस्तर उत्थान गर्ने कार्ययोजना तर्जुमा गरी लागु गर्ने/गराउने ।
- कृषकबाट उत्पादित पशुपंक्षीजन्य पदार्थहरूको मूल्य एवं बजारीकरणको लागि आवश्यक नीति/कार्यनीति तर्जुमा गरी कार्यान्वयन गर्ने/गराउने ।
- नगरपालिका क्षेत्र भित्र पशुजन्य उपभोग्य वस्तुहरू मासु, माछा, अण्डाविक्रि वितरणको लागि बजारको व्यवस्था मिलाउने ।
- पशु आहार, दाना, भेटेरिनरी औषधिलगायत सामग्रीहरूको सहज र सुलभ उपलब्धताको लागि उचित व्यवस्था गर्ने/गराउने ।
- नगरपालिका क्षेत्र भित्र घरपालुवा पशुपंक्षीहरूको लगत अद्यावधिक गर्ने ।
- वेवारिस तथा भुस्याहा कुकूरहरूको उचित व्यवस्थापन गर्ने ।
- वेवारिस तथा छाडा चौपायाहरूको उचित व्यवस्थापन गर्ने ।
- पशुजन्य उपभोग्य वस्तु उत्पादक र उपभोक्ताहरूलाई बिचौलियाबाट अनावश्यकरूपमा शोषित/उत्पीडित र ठगीन नदिन उपयुक्त संयन्त्र निर्माण गरी सोको कार्यान्वयन तथा अनुगमनको समुचित व्यवस्था मिलाउने ।
- नगरपालिका क्षेत्र भित्र कुनै पनि पशुपंक्षीहरूमा रोग लाग्न नदिन रोग नियन्त्रणको आवश्यक व्यवस्था मिलाउने ।
- नगरपालिका क्षेत्रभित्र मासु, माछा विक्रिस्थलहरू तोक्ने र यस्ता विक्रिस्थलहरूको मापदण्ड निर्धारण गरी सोको नियमित अनुगमन गर्ने/गराउने ।
- पशुपालन तथा पंक्षीपालनको लागि सहकारीलाई प्रोत्साहित गर्न आवश्यक नीति/कार्यक्रम तर्जुमा गरी पेश गर्ने र स्वीकृत नीति/कार्यक्रम कार्यान्वयन गरीगर्दा सोको निरन्तर अनुगमन समेत गर्ने गराउने ।
- गरिवी निवारण र रोजगारी अभिवृद्धिलाई दृष्टिगत गरी व्यवसायमूलक पशुपालन र पंक्षीपालनको लागि सहज र सुलभ ऋणको लागि आवश्यक पहल गर्ने ।

- नगरपालिका क्षेत्र भित्र पशु वीमालाई प्रोत्साहित गर्ने ।
- पशुपंक्षी व्यवसायिहरूलाई आवश्यक तालिमको व्यवस्था मिलाउने ।
- पशुपंक्षी पालकहरूलाई आवश्यक प्राविधिक सहयोगको व्यवस्था गर्ने/गराउने ।
- उत्कृष्ट पशुपंक्षी व्यवसायिहरूलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गर्ने/गराउने ।
- शाखाको कार्य क्षेत्रभित्रका विषयहरूमा छलफल, अन्तरक्रिया, गोष्ठी आदिको आयोजना गर्ने ।
- शाखाका कर्मचारीहरूको कार्यविवरण अद्यावधिक गरी लागु गर्ने ।
- शाखाका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनको कार्यसम्पन्न भएको बारे सुनिश्चित हुने ।
- शाखाका सहायक कर्मचारीहरूलाई दण्ड/सजाय तथा पुरस्कारको सिफारिस गर्ने ।
- शाखामा रहेका जिन्सी सामान लगायतका सामग्रीहरूको अभिलेख अद्यावधिक गर्ने ।
- यस शाखा मातहतका पशु विकास केन्द्रहरूको निरीक्षण/अनुगमन गर्ने/गराउने ।
- शाखाको दैनिक प्रशासनिक कार्य गर्ने र यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।

शिक्षा, युवा तथा खेलकुद शाखा

- शाखाको कार्यसंग सम्बद्ध कार्यनीति तथा कार्ययोजना तर्जुमा गरी पेश गर्ने र स्वीकृत भए अनुरूप कार्यान्वयन गर्ने/गराउने ।
- शाखालाई तोकिएका कार्यहरूको प्रगति नियमितरूपमा तयार गराउने र समीक्षा बैठकमा प्रगति विवरण प्रस्तुत गर्ने र समीक्षा बैठकबाट प्राप्त पृष्ठपोषण सुझावलाई कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
- शाखासँग सम्बन्धित विषयतग नगर सभाका निर्णयहरू कार्यान्वयन गर्ने/गराउने ।
- नगरपालिका क्षेत्रभित्रका शैक्षिक संस्थाहरूसँग समन्वय गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेअनुरूप अधिकार/कार्य क्षेत्रभित्र रही शैक्षिक समुन्नतिको लागि पहल गर्ने ।
- पालिकास्तरीय खेलकुद आयोजना सम्बन्धी नीति तय गरी खेलकुद विकासको लागि आवश्यक कार्य गर्न नीतिको खाका तयार गराई स्वीकृति लागि पेश गर्ने एवं स्वीकृत भए वमोजिम कार्यान्वयन गर्ने/गराउने ।
- नगरपालिकामा पुस्तकालयको स्थापना र सञ्चालन गर्ने/गराउने ।

- प्रौढ तथा अनौपचारिक शिक्षा सम्बन्धी कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने/गराउने ।
- नगरपालिका क्षेत्रमा शिक्षासँग सम्बन्धित मनोरञ्जन स्थल, क्रिडास्थल, संग्रहालय, चिडियाखाना र पार्क आदिको व्यवस्था गर्न सम्बद्ध पक्ष एवं दातृ निकायहरूसँग समन्वय गर्ने ।
- रंगशाला र व्यायामशालासँग सम्बन्धित निकायसँग समन्वय गरी सोको उपयोग गर्ने ।
- युवामैत्री नीति र कार्यक्रमहरू तर्जुमा गरी पेश गर्ने र स्वीकृत भए अनुसार कार्ययोजना बनाई कार्यान्वयन गर्ने/गराउने ।
- युवामैत्री नीति र कार्यक्रमहरू तर्जुमा गरी पेश गर्ने ।
- नगरपालिका क्षेत्रभित्र आवश्यकता अनुसार पुस्तकालय/वाचनालयको व्यवस्थापन गर्ने ।
- शाखामा रहेका जिन्सी सामान/यन्त्र-उपकरण/सामग्रीहरूको अभिलेख राखी/राख्न लगाई आवश्यक प्रतिवेदन समेत तयार गर्ने ।
- शाखाको कार्यक्षेत्रभित्रका विषयहरूमा छलफल, अन्तरक्रिया, गोष्ठी आदिको आयोजना गर्ने र अन्यत्र निकायबाट आयोजना हुने यस्ता कार्यक्रमहरू सहभागि हुने ।
- शाखा अन्तर्गतका दैनिक प्रशासनिक कार्य गर्ने ।
- शाखा अन्तर्गतका कर्मचारीहरूको कार्यविवरण अद्यावधिक गर्ने ।
- यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।
- स्थानीय सरकार संचालन ऐन, २०७४ ले निर्दिष्ट गरेअनुरूप अधिकार/कार्य क्षेत्रभित्र रही खेलकुद तथा कला-संस्कृतिको समुन्नतिको लागि पहल गर्नेपालिकास्तरीय खेलकुद आयोजना सम्बन्धी नीति तयार गरी खेलकुद विकासको लागि आवश्यक कार्य गर्न नीतिको खाका तयार गराई स्वीकृतिका लागि पेश गर्ने एवं स्वीकृत भए वमोजिम कार्यान्वयन गर्ने/गराउने ।
- नगर कार्यनगरपालिकाको कार्यालयमा प्रभावकारी रूपमा पुस्तकालय व्यवस्थापन गर्ने ।
- पुस्तकालयमा प्राप्त हुने पुस्तक, अध्ययन प्रतिवेदन, जर्नल आदिलाई वैज्ञानिक प्रणालीमा अभिलेखीकरण गरी सुरक्षित राख्ने ।

- अखबार, पत्र-पत्रिका, पुस्तक, अध्ययन प्रतिवेदन, जर्नल वा सार्वजनिक दस्तावेज आदिको अध्ययन गर्न सहज हुने किसिमले बाचनालयको व्यवस्था गर्ने ।
- नगरपालिकाका पदाधिकारी र कर्मचारीहरूको लागि पुस्तकालय सदस्यता परिचय-पत्र तयार गरी उपलब्ध गराउने व्यवस्था गर्ने ।
- नगरपालिकाले स्वीकृत गरे अनुसार पुस्तकालयबाट सेवा प्रवाहको व्यवस्था मिलाउने ।
- पुस्तकालयबाट प्रदान गरिने सेवाका उपभोक्ताहरूको विवरण राख्ने ।
- पुस्तकालय सेवा प्रवर्द्धनका लागि पहल गर्ने ।
- विद्यालय तथा सामुदायिक सिकाई केन्द्रहरूको नियमित रूपमा अनुगमन तथा निरीक्षण कार्य गर्ने गराउने ।
- सामुदायिक तथा संस्थागत विद्यालयहरूको अन्तिम लेखापरीक्षणका लागि लेखापरीक्षक खटाउने ।
- यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।

महिला बालबालिका तथा समाज कल्याण शाखा

- नगरपालिका क्षेत्र भित्रका विपन्न तथा पिछडिएका वर्ग तथा लक्षित समूहका लागि उत्थान/सशक्तिकरण/सबलीकरणको लागि कार्यक्रमहरू संचालन गर्ने/गराउने ।
- समुदाय परिचालनको माध्यमबाट नगरपालिकाको योजना तथा कार्यक्रम सञ्चालन गर्न वातावरण सिर्जना गर्ने/गराउने ।
- सामुदायिक विकासको लागि नगरपालिका क्षेत्र भित्रका गैरसरकारी संस्था परिचालनमा आवश्यक समन्वय र सहयोग गर्ने ।
- उपभोक्ता समिति, टोल विकास संस्था, समाज विकास संस्था, क्लबहरू आदिको दर्ता तथा नवीकरण गर्ने/गराउने ।
- सामुदायिक विकासमा संलग्न सरकारी, गैरसरकारी संस्थाहरूको सूची तयार गरी समन्वयात्मक रूपले कार्यसञ्चालन गर्ने ।
- सामुदायिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय, गैरसरकारी संस्थाहरूले नगरपालिका क्षेत्र भित्र कार्यक्रम संचालन गर्न आवश्यक अनुमति र सहकार्यका लागि आवश्यक काम गर्ने ।
- सामाजिक सेवाको लागि स्वयंसेवकहरूको सूची तयार गरी परिचालन गर्ने ।
- लक्षित समूहको विकासको लागि तालिम कार्यक्रम सञ्चालन गर्ने ।

- यस नगरपालिकाका सम्बद्ध शाखाहरूसँग आवश्यक समन्वय गरी महिला, बालबालिका, जनजाति, दलित, उत्पीडित, उपेक्षित, द्वन्द्व पिडित, शहरी गरीब सम्बन्धी कार्यक्रम तर्जुमा गरी कार्यान्वयनको लागि सम्बद्ध पक्षहरूसँग समन्वय गर्ने ।
- नगरपालिका क्षेत्र भित्रका अशक्त र ज्येष्ठ नागरिक, विधवा/एकल महिलाको उत्थानको लागि आवश्यक कार्यक्रम बनाई पेश गर्ने र सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखासँग समन्वय गरी कार्यान्वयन गर्ने/गराउने ।
- नगरपालिका क्षेत्र भित्र रहेका गैरसरकारी संघ/संस्थाहरूको अभिलेख अद्यावधिक राख्ने ।
- नगरपालिका क्षेत्र भित्र रहेका गैरसरकारी संघ/संस्थाहरूले नगरपालिका क्षेत्र भित्र सञ्चालन गर्ने कार्यक्रमहरूलाई अनिवार्य रूपमा नगरपालिकाको प्राथमिकता क्षेत्र भित्र आवद्ध रहे/नरहेको अध्ययन गरी नगरपालिकाको उद्देश्य र आवश्यकता अनुरूप भए/नभएको हेरी कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने ।
- नगरपालिकाको सामाजिक एवं सांस्कृतिक तथा कला क्षेत्रको विकास र उत्थानको लागि गैरसरकारी क्षेत्र संग सहकार्य गर्न सक्ने कार्यक्रमहरूको पहिचान गरी नगरपालिकाको नीति अनुरूप नगरपालिकासँग सहकार्य गर्न इच्छुक गैरसरकारी संघ/संस्थाहरूलाई आव्हान गर्ने ।
- नगरपालिका क्षेत्र भित्र रहेका गैरसरकारी संस्थाहरूको आवधिक प्रगति विवरण माग गरी त्यस्ता संस्थाहरूले गरेका कार्यक्रमहरूको अध्ययन गरी ती संस्थाहरूबाट नगरपालिका क्षेत्र भित्रको विकासमा पुगेको योगदानको विश्लेषण गरी पेश गर्ने ।
- नगरपालिका क्षेत्र भित्र रहेका गैरसरकारी संस्थाहरूको नवीकरणको लागि सिफारिश गर्न राय सहित पेश गर्ने ।
- नगरपालिका क्षेत्र भित्र गैरसरकारी संस्थाहरू दर्ताको लागि सिफारिश माग हुन आएको अवस्थामा आवश्यक विधान तथा उद्देश्यको अध्ययन गरी नगरपालिकाको सामाजिक आर्थिक विकासमा टेवा पुऱ्याउने वातावरणमा प्रतिकूल असर नपर्ने देखिएमा दर्ता गर्नको लागि सिफारिश गर्ने सम्बन्धमा पेश गर्ने ।
- शाखाको कार्य क्षेत्र भित्रका विषयहरूमा छलफल, अन्तरक्रिया, गोष्ठी आदिको आयोजना गर्ने ।
- शाखाको दैनिक प्रशासनिक कार्य गर्ने ।
- शाखाका कर्मचारीहरूको कार्यविवरण अद्यावधिक गरी/गराई लागू गर्ने ।

- शाखाका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन सम्पन्न भएको बारेमा सुनिश्चित हुने ।
- अपांगता परिचयपत्र वितरणको व्यवस्था मिलाउने ।
- यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।

स्वास्थ्य शाखा तथा मातहत स्वास्थ्य संस्था

- नगरपालिका क्षेत्रभित्रका निजी औषधालय/औषधिजन्य संस्थाहरूको अनुगमन गर्ने/गराउने र कानूनले तोकेको मापदण्ड विपरित कार्य गरेको पाइएमा तत्काल पुष्ट्याइँ सहित कारबाहीको लागि प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- मातहतका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य चौकी क्लिनिकहरूको आकस्मिक निरीक्षण गर्ने । कुनै निकाय अथवा कर्मचारीले प्रचलित कानून अथवा आचरण विपरित काम गरेको पाइएमा तत्काल कारबाही आरम्भ गर्ने ।
- नगरपालिका क्षेत्र भित्रको लागि परिवार नियोजन कार्यक्रम, खोप सेवा कार्यक्रम, स्वास्थ्य क्याम्प, सुरक्षित मातृत्व सचेतना कार्यक्रम आदि जस्ता कार्यक्रमहरू सञ्चालन सम्बन्धमा नीति तथा कार्ययोजना तर्जुमा गरी स्वीकृतिको लागि पेश गर्ने र स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने ।
- नगरपालिका क्षेत्र भित्र स्वास्थ्य, पोषण तथा सरसफाई सम्बन्धी कार्यक्रम/कार्ययोजना तर्जुमा गर्ने/गराउने र यस सम्बन्धमा वातावरण तथा विपदस्थापन शाखासंग समेत समन्वय गर्ने ।
- सरुवा रोग नियन्त्रण गर्न अग्रिम विधि र प्रक्रिया निर्धारण गरी तत्कालै कार्यान्वयन गर्ने/गराउने ।
- कोभिड-१९ जस्ता महामारी जस्ता विषयहरूमा नगरपालिका नेतृत्व र निकायहरूसँग समन्वय गर्दै विभिन्न निकायहरूसँग समन्वय गरी योजनाहरू बनाउने ।
- HIV/AIDS एवं क्षयरोग विरुद्धको सचेतनामूलक रोकथाम र उपचार सम्बन्धी कार्यक्रम तर्जुमा गरी स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने/गराउने ।
- नगरपालिका क्षेत्र भित्र सञ्चालित विभिन्न मानव रोग विरुद्धको निरोधात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सम्बन्धी क्रियाकलापको सम्बन्धमा स्वास्थ्य निरीक्षकहरू खटाई प्रवाहित जनस्वास्थ्य सेवाको आवस्थाको अनुगमन गराउने र सोको प्रतिवेदन लिई पेश गर्ने ।

- नगरपालिका क्षेत्र भित्रका वस्तीहरूमा नगरघर स्वास्थ्य शिविर सञ्चालन गर्ने/गराउने ।
- नगरपालिका क्षेत्र भित्र पोषण कार्यक्रम सञ्चालन गर्ने/गराउने ।
- सामाजिक स्वास्थ्य सेवाको लागि स्वयंसेवकहरूको सूची तयार गरी परिचालन गर्ने ।
- लक्षित समूहको विकासको लागि तालिम कार्यक्रम सञ्चालन गर्ने ।
- शाखाको कार्य क्षेत्र भित्रका विषयहरूमा छलफल, अन्तरक्रिया, गोष्ठी आदिको आयोजना गर्ने ।
- शाखाका कर्मचारीहरूको कार्यविवरण अद्यावधिक गरी/गराई लागु गर्ने ।
- शाखाका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन सम्पन्न भएको बारेमा सुनिश्चित हुने ।
- शाखाको दैनिक प्रशासनिक कार्य गर्ने र यस शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।

स्वास्थ्य संस्थाहरू: नगर अस्पताल १, स्वास्थ्य चौकी ७ र आधारभूत स्वास्थ्य केन्द्र- ३

- नगरपालिका क्षेत्र भित्र हुनसक्ने रोगजन्य प्रकोप हुन नदिन स्वीकृत भए बमोजिम जनचेतनामूलक कार्यक्रमहरू कार्यान्वयन गर्ने/गराउने ।
- नगरपालिका क्षेत्र भित्रको लागि परिवार नियोजन कार्यक्रम, खोप सेवा कार्यक्रम, स्वास्थ्य क्याम्प, सुरक्षित मातृत्व सचेतना कार्यक्रम आदि जस्ता कार्यक्रमहरू स्वीकृत भए बमोजिम सञ्चालन गर्ने ।
- सरुवा रोग नियन्त्रण गर्न अग्रिम विधि र प्रक्रिया निर्धारण गरी तत्कालै कार्यान्वयन गर्ने/गराउने ।
- COVID-19, HIV/AIDS एवं क्षयरोग विरुद्धको सचेतनामूलक रोकथाम र उपचार सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने/गराउने ।
- विरामीहरू र उनीहरूको परिवारको सहयोगमा स्वास्थ्य समस्याको सूचना प्राप्त गर्ने व्यवस्था मिलाउने ।
- विरामीहरूलाई समुदायमा हुने स्रोत र साधनहरूको प्रयोगमा सहयोग गर्ने ।
- निम्न आय भएकाहरूको लागि प्राथमिक स्वास्थ्य चौकीबाट प्रदान गरीने प्रमुख नसर्ने रोगहरूको उपचारको एकीकृत व्यवस्थापन गरी स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको प्रभावकारी रूपमा प्रयोग गरी सेवा उपलब्ध गराउने ।

- गरिब तथा उच्च जोखिममा रहेका मानिसहरूलाई मुटु रोग, पक्षघात, उच्च रक्तचाप, क्यान्सर, मधुमेह र दम आदि रोगहरूबाट बचाउन सो रोगहरू लाग्नै नदिन सचेतनामूलक कार्यक्रमहरू निर्धारित कार्यक्रमानुसार सञ्चालन गर्ने ।
- मादक पदार्थ एवं सूतीजन्य पदार्थबाट जनस्वास्थ्यमा पुग्ने हानी वारे निर्धारित कार्यक्रम अनुसार प्रचारप्रसार गर्ने/गराउने ।
- परिवार नियोजन सम्बन्धी कार्यक्रमहरू स्वीकृत भए अनुरूप कार्यान्वयन गर्ने/गराउने ।
- सुरक्षित मातृत्व सेवा सम्बन्धी कार्य गर्ने/गराउने ।
- व्यक्तिगत/सामुदायिक सरसफाइ कार्यमा समुदायका व्यक्ति एवं निजीक्षेत्रलाई उत्प्रेरित गरी/गराई निरन्तरताको लागि प्रयास गर्ने ।
- स्वास्थ्य चौकीबाट प्रदान गरिने नर्सिङ्गसेवालाई चुस्तदुरुस्त बनाउने
- नर्सिङ्गसंग सम्बन्धित कर्मचारीहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने ।
- स्वास्थ्य चौकीमा उपचार सेवाका लागि आएका बिरामीको उचित हेरचाह गर्ने ।
- बिरामीहरूको लगत (Patient Medical Record) अद्यावधिक गर्ने/ गराउने
- स्वास्थ्य चौकीमा आउने गर्भिणी महिलाहरूलाई आवश्यक र सुरक्षित मातृत्व सेवा एवं परामर्श प्रदान गर्ने/गराउने ।
- स्वास्थ्य चौकीमा आउने गर्भिणी महिलाहरूलाई सुरक्षित प्रजनन सेवा उपलब्ध गराउने ।
- परिवार स्वास्थ्य र परिवार नियोजन सेवाको लागि आउने सेवाग्राहीहरूलाई उपयुक्त तरिकाले परिवार नियोजन सम्बन्धी परामर्श र औषधि/साधन उपलब्ध गराउने ।
- स्वास्थ्य चौकीका आधिकारिक स्वास्थ्यकर्मीहरूबाट दिइने प्रेस्क्रिप्सनको आधारमा बिरामीलाई स्वास्थ्य चौकीबाट उपलब्ध हुने औषधि उपलब्ध गर्ने/गराउने ।
- मातृ शिशु तथा बालबालिकाका लागि निर्धारित खोप सेवा नियमित रूपमा प्रदान गर्ने गराउने र सम्बद्ध निकायबाट निर्धारित खोप सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने ।
- सरुवा रोग तथा महामारी नियन्त्रण कार्यमा तदारुकताका साथ कार्य गर्ने ।
- भिटामिन, परिवार नियोजन तथा जनस्वास्थ्यको लागि निर्धारित प्रतिरोधात्मक कार्यक्रम सञ्चालन गर्ने/गराउने ।
- प्राणघातक रोगहरू विरुद्ध जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने ।
- निर्धारित पोषण कार्यक्रम सञ्चालन गर्ने ।

- स्वास्थ्य चौकीलाई निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।

वडा कार्यालयहरू (११ वटा)

- वडाभित्रको जनसंख्या, घर, जग्गा, पाटी, पौवा, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, पोखरी, तलाउ, इनार, कुवा, धारा आदिको लगत राख्ने तथा संरक्षण गर्न नगरपालिकालाई सहयोग गर्ने ।
- वडाभित्रको बाटो, सडक, पुल, ढल, पोखरी, तलाउ, इनार, कुवा, धारा, वहाल, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल आदि सफासुग्घर राख्ने व्यवस्था मिलाउने ।
- वडाभित्रको फोहरमैला र सडेगलेका वस्तुहरू फ्याँक्ने, चोक र गल्ली सफा राख्ने, राख्न लगाउने तथा सरसफाइको लागि वडाबासीहरूलाई अभिप्रेरित गर्ने व्यवस्था मिलाउने ।
- वडाभित्रको नहर, कुलो, पैनी आदिको हेरविचार गर्ने ।
- वडाभित्रको पर्ती जग्गामा बृक्षारोपण गर्न र वातावरण संरक्षणमा सहयोग पुऱ्याउने ।
- वडामा रहेका अस्पताल, सामुदायिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, बिद्यालय, बाल उद्यान तथा पुस्तकालय/वाचनालयको व्यवस्थापनमा सहयोग पुऱ्याउने ।
- वडाभित्र छाडा भई हिँडेका चौपायाहरू पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने ।
- वडाभित्रको गल्ली तथा सडकमा विजुली बत्तीको प्रवन्ध गर्ने ।
- वडा क्षेत्रभित्रका पर्यटकीय स्थलहरूको खोज/संरक्षण/सम्बर्धन/सदुपयोग गर्ने वातावरण सिर्जना गर्ने ।
- वडासमितिको आय र व्ययको हिसाव तथा अन्य कागजातहरू सुरक्षित राख्ने ।
- वडाभित्र सुपथ मूल्यमा खाद्यान्न तथा अन्य आवश्यक वस्तुको बिक्रिको लागि नगर कार्यपालिकालाई सहयोग पुऱ्याउने ।
- वडाभित्र खेलकुद विकासको लागि खेलकुदका सामानहरू वितरण गर्ने र भाषा, संस्कृतिको विकासको लागि कला, नाटक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्न सहयोग गर्ने ।
- वडामा अशक्त विरामी भएको वेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याउने औषधोपचारको व्यवस्था मिलाउने ।

- वडामा कुनै असहाय वा वेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह/संस्कारको व्यवस्था मिलाउने ।
- वडाका वालवालिकाहरूलाई वि.सि.जि., पोलियो खोपको व्यवस्था गर्ने तथा सरुवा रोगको रोकथामको व्यवस्था गर्ने ।
- वडाबासीहरूलाई व्यक्तिगत घटना दर्ता गर्न उत्प्रेरित गर्ने र पञ्जिकाधिकारीको जिम्मेवारी निर्वाह गर्ने ।
- नगरपालिकाबासीहरूको चेतनास्तर उकास्न विभिन्न क्रियाकलाप गर्न सहयोग गर्ने ।
- वडाभित्रको पर्ती जग्गा, प्राचीन स्मारक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदाहरूको संरक्षण गर्न सहयोग गर्ने ।
- लोक संस्कृति एवं मौलिकता झल्किने सांस्कृतिक नाच, गीत तथा भजन समेतलाई निरन्तरता दिन नगर कार्यपालिकालाई सहयोग गर्ने ।
- वडाभित्रका पिछडिएका जनजाति, विधवा, एकल महिला, असहाय, अपाङ्ग तथा वेवारिस व्यक्तिहरूको संरक्षण र जीविकोपार्जन सम्बन्धी कार्यमा सहयोग पुऱ्याउने ।
- वडा समितिका निर्णयहरू कार्यान्वयन गर्ने/गराउने ।
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत प्रचलित अन्य कानूनले वडा कार्यालयले गर्ने भनिएका सबै कार्यहरू गर्ने/गराउने ।
- वडा कार्यालयलाई निर्दिष्ट गरिएका एवं नगर सभा वा नगर कार्यपालिकाले दिएको निर्देशन तथा आदेश बमोजिमका अन्य कार्यहरू गर्ने ।
- उपयुक्त कार्य, जिम्मेवारी निर्वाह गर्ने क्रममा वडा समितिका पदाधिकारीहरूको निकट सम्पर्क र समन्वयमा रहने । वडा समितिबाट निर्णय गराउनु पर्ने विषयहरूका सन्दर्भमा वडा समितिबाट निर्णय भए अनुसार कार्य गर्ने ।

क) नगरपालिकाबाट प्रदान गरिने सेवासंग सम्बन्धित विषयमा नागरिक बडापत्र

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	गल्कोट नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा सुविधा सम्बन्धि नागरिक बडापत्र सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृया	जिम्मेवार पदाधिकारी/कर्मचारी	सेवा प्राप्त गर्न लाग्ने		गुनासो सुन्ने अधिकारी
				समयावधी	दस्तुर/शुल्क	
१	व्यवसाय दर्ता	- व्यवसाय दर्ता गरी पाउँ भन्ने व्यहोराको निवेदन - सम्बन्धित वडा कार्यालयको व्यवसाय दर्ता गरिदिने सिफारिस - घर नक्सा प्रमाणपत्र वा धम्गाधनी प्रमाणपत्र - घर बाहालमा प्रयोग गरेको भए सम्भैतापत्र - सम्पत्ति /भूमिकर तिरेको रसिदको प्रतिलिपि ३ प्रति फोटो - नेपाली नागरिकताको प्रतिलिपि	उद्योग तथा व्यवसाय प्रवर्द्धन उपशाखा	३० मिनेट	व्यवसायको लगानी हेरी रु.१,०००/- देखी रु. २०,०००/- सम्म	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत
२	व्यवसाय नवीकरण (व्यपारिक दस्तुर)	- व्यवसाय नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन - सकल व्यवसाय दर्ताको प्रमाणपत्र	उद्योग तथा व्यवसाय प्रवर्द्धन उपशाखा	३० मिनेट	व्यवसायको लगानी हेरी रु.१,०००/- देखी रु. १५,०००/- सम्म	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत
३	व्यवसाय लागत कट्टा	- व्यवसाय लागत कट्टा गरी पाउँ भन्ने व्यहोराको निवेदन - सम्बन्धित वडा कार्यालयको व्यवसाय दर्ता गरिदिने सिफारिस - सकल व्यवसाय दर्ताको प्रमाणपत्र - व्यवसाय बन्द गर्ने सम्बन्धी सात दिने सूचना	उद्योग तथा व्यवसाय प्रवर्द्धन उपशाखा	सोही दिन	१,०००/-	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृया	जिम्मेवार पदाधिकारी/कर्मचारी	सेवा प्राप्ति गर्न लाग्ने समय/वधी	दस्तुर/शुल्क	गुनासो सुन्ने अधिकारी
४	योजना तथा कार्यक्रम सम्झौता	१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन । २. स्वीकृत लागत अनुमान ३. वडा कार्यालयको योजना सम्झौता गरिदिने बारेको सिफारिस ४. सरोकारवाला उपभोक्ताहरूको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि । ५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिलाई आमभेला अनुमोदन गरेको निर्णय प्रतिलिपि ६. समितिका पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि । ७. भौतिक पूर्वाधार बाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव	योजना शाखा/शाखा प्रमुख	सोही दिन	शुल्क नलाग्ने	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत
५	रनिङ विल वा अन्तिम विल भुक्तानी माग	१. योजना फरफारक गरिदिने बारेको निवेदन । २. प्राविधिकबाट मुल्याङ्कन भएको कार्य सम्पन्न प्रतिवेदन । ३. वडा कार्यालयबाट फरफारक गरिदिने बारेको सिफारिस पत्र । ४. खर्चका प्रमाणित बिल भरपाईहरू । ५. आयोजना सार्वजनिक लेखा परीक्षण फारम	योजना शाखा/शाखा प्रमुख	सोही दिन	शुल्क नलाग्ने	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृया	जिम्मेवार पदाधिकारी/कर्मचारी	सेवा प्राप्त गर्न लाग्ने समयावधि	दस्तुर/शुल्क	गुनासो सुन्ने अधिकारी
		६. उपभोक्ता समिति/अनुगमन समितिबाट आमभेलाको उपस्थितिमा योजना सम्पन्न भएको व्यहोरा खुलेको खर्चका शिर्षकगत रुपमा अनुमोदन गरेको निर्णयको प्रतिलिपि				
		७. रु. ५ लाख भन्दा बढीको योजनाको लागि सूचना पाटी राखिएको फोटो ।				
		८. कार्यसम्पन्न भएका तस्विर वा फोटोहरु				
		९. भौतिक पूर्वाधार बाहेकका कार्यक्रमहरुको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन ।				
		१०. अनुगमन समितिको प्रतिवेदन				
६	घरजग्गा नक्सा पास	१. घरको नक्सापास गरिपाउ भनी दिएको निवेदन २. सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि ३. घर निर्माणको लागि नगरपालिकाबाट लिएको अनुमति ४. जग्गाको जग्गाधनी प्रमाणपत्र, ट्रेस नक्सा ५. तोकिएको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको घर नक्सा २ प्रति ६. घरको नक्सा बनाउने प्राविधिकबाट नक्सापासको सिफारिस ७. चालु आर्थिक वर्षमा नगरपालिकालाई एकिकृत सम्पत्ति कर तिरेको रसिद	भवन तथा वस्ती विकास उप-साखा	सोही दिन	घरको वर्ग हेरी रु ११-देखी रु १०१-सम्म प्रती वग फिट	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृया	जिम्मेवार पदाधिकारी/कर्मचारी	सेवा प्राप्त गर्न लाग्ने समय/वधी	दस्तुर/शुल्क	गुनासो सुन्ने अधिकारी
७	घर अभिलेखिकरण	१. घरकायम गरिपाउ भनी दिएको निवेदन २. सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि ४. जग्गाको जग्गाधनी प्रमाणपत्र, ट्रेस नक्सा ५. निर्मित संरचना अनुसार तयार गरिएको घर नक्सा २ प्रति ६. घरको नक्सा बनाउने प्राविधिकबाट घरकायमको सिफारिस ७. चालु आर्थिक वर्षमा नगरपालिकालाई एकिकृत सम्पत्ति कर तिरेको रसिद	भवन तथा वस्ती विकास उप-साखा	सोही दिन	नक्सा पास दस्तुरको ५० प्रतिशत	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिक
८	नक्सा संशोधन	१. नक्सा संशोधन गरीपाउँ भनी संशोधन गर्नुपर्नाको कारण उल्लेख गरी दिएको निवेदन २. स्वीकृत नक्साको प्रमाणपत्र ३. चालु आर्थिक वर्षमा नगरपालिकालाई तिरेको सम्पत्ति कर तिरेको रसिद	भवन तथा वस्ती विकास उप-साखा	सोही दिन	नियमानुसार	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिक

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृत्या	जिम्मेवार पदाधिकारी/कर्मचारी	सेवा प्राप्ति गर्न लाग्ने समयावधी	दस्तुर/शुल्क	गुनासो सुन्ने अधिकारी
१. अनुसूचि १ बमोजिमको ढांचामा निम्न विषयहरु उल्लेख गर्नुपर्ने						
९	“घ” वर्गको निर्माण व्यवसायी ईजाजत पत्र	• दरखस्त पेश गर्ने फर्म वा कम्पनिको नाम र ठेगाना • फर्म वा कम्पनिको प्रकृति उल्लेख गर्ने(प्राईभेट/पब्लिक/साभेदारी) • सम्पर्कका लागि फर्म वा कम्पनिको आधिकारिक व्यक्तिको नाम, ठेगाना र सकम्प नम्बर उल्लेख गर्ने • आर्थिक श्रोतको विवरण पेश गर्नुपर्ने • जनशक्तिको विवरण पेश गर्ने(प्राविधिक कर्मचारीको सर्टिफिकेटको प्रतिलिपि र निजको मन्जुरीनामा पेश गर्नुपर्ने) • आफ्नो स्वामित्वमा रहेका निर्माण सम्बन्धी सवारी साधन मेशिनरी औजारको विवरण (कार्यविधिमा उल्लेख भए बमोजिम) • करचुक्ता गरेको प्रमाण कागजात • नविकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन • प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर तिरेको निस्सा • कर कार्यालयबाट प्राप्त करचुक्ता प्रमाणपत्रको प्रतिलिपि • अनुसूचि ४ बमोजिमको पासबुक(निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण) • पुनश्च :-“घ” वर्गको निर्माण व्यवसायीको लागि आर्थिक क्षमता, मुख्य जनशक्ति विवरण र मेशिन/उपकरण कार्यविधिमा तोकिए बमोजिम हुनुपर्नेछ । • ईजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन दिनुपर्ने	राजस्व/प्रशासन/योजना शाखा	सोही दिन	रु. १५,०००/-	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिक
१०	“घ” वर्गको निर्माण व्यवसायी ईजाजत पत्र नविकरण/प्रतिलिपि	• नविकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन • प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर तिरेको निस्सा • कर कार्यालयबाट प्राप्त करचुक्ता प्रमाणपत्रको प्रतिलिपि • अनुसूचि ४ बमोजिमको पासबुक(निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण) • पुनश्च :-“घ” वर्गको निर्माण व्यवसायीको लागि आर्थिक क्षमता, मुख्य जनशक्ति विवरण र मेशिन/उपकरण कार्यविधिमा तोकिए बमोजिम हुनुपर्नेछ । • ईजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन दिनुपर्ने	राजस्व/प्रशासन/योजना शाखा	सोही दिन	रु. १५,०००/-	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिक
११	“घ” वर्गको निर्माण व्यवसायी ईजाजत पत्र	• ईजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन दिनुपर्ने	राजस्व/प्रशासन/योजना	सोही दिन	रु. ५००/-	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिक

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृत्या	जिम्मेवार पदाधिकारी/कर्मचारी	सेवा प्राप्त गर्न लाग्ने समय/वधी	दस्तुर/शुल्क	गुनासो सुन्ने अधिकारी
	हराएको वा प्रतिलिपि बनाउनु		शाखा/शाखा प्रमुख			
१२	सम्पत्ती कर तथा भुमिकर (मालपोत) दाखिला	- निवेदन - घरनक्सा वा जग्गाधनी प्रमाण पुर्जा	राजस्व /प्रशासन/योजना शाखा/शाखा प्रमुख	३०मिनेट	सम्पत्ती मुल्यांकन र जग्गाको क्षेत्रफलको आधारमा	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिक
१३	गैरसरकारी संस्था दर्ता सिफारिस	- निवेदन - संस्थाको विधान दुई प्रति - सम्बन्धित वडाको सिफारिस - संस्थाका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - भेला तथा कार्य समितिको निर्णयको प्रतिलिपि	प्रशासन शाखा/शाखा प्रमुख	सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र	न्युनतम रु.१,०००/- देखी ५०००/- सम्म	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिक
१४	प्राकृतिक प्रकोप राहत/सहायता	- निवेदन - प्रहरी सर्जमिन मुचुल्का - सम्बन्धित वडाको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख	सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र	शुल्क नलाग्ने	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिक

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृया	जिम्मेवार पदाधिकारी/कर्मचारी	सेवा प्राप्त गर्न लाग्ने समय/वध्नी	दस्तुर/शुल्क	गुनासो सुन्ने अधिकारी
१५	सहकारी दर्ता	● प्रस्तावित संस्थाको नाम, ठेगाना, उद्देश्य, मुख्य कार्य, कायक्षेत्र, दायित्व, सदस्य संख्याको विवरण पेश गर्नुपर्ने । ● अनुसूचि १ को ढाँचामा दरखास्त फाराम दिनुपर्ने । ● सहकारी संस्थाको प्रस्तावित विनियम २ प्रति । ● सहकारी संस्था सन्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन । ● सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र शेयर रकमको विवरण । ● अन्य कागजात कार्यविधिमा उल्लेख भए बमोजिम हुनेछ ।	सहकारी शाखा	३० दिन भित्र	रु.१५००।	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिक
१६	सहकारीका विनियम संशोधनको प्रमाणिकरण	● विनियम संशोधनका लागि दरखास्त ● साधारण सभाबाट नियमानुसार विनियम संशोधन गर्ने सम्बन्धी भएको निर्णय ● सहकारी संस्थाको संशोधित विनियम २ प्रति ।	प्रशासन उप-शाखा	सोही दिन	१५००।-	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत
१७	संचालन अनुमति	● अनुसूचि १ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने । ● प्रसारण संस्था दर्ताको प्रमाणपत्र, सम्बन्धित विधान ● संचालकहरुको नागरिकताको प्रतिलिपि । ● ईजाजत लिन खोजेको विषयको आर्थिक, प्राविधिक तथा व्यवसायिक पत्रमा विस्तृत अध्ययन गर्न लगाई तयार गरेको प्रतिवेदन ।	प्रशासन शाखा/प्रशासन शाखा	सोही दिन	रु.५०००।	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृया	जिम्मेवार पदाधिकारी/कर्मचारी	सेवा प्राप्त गर्न लाग्ने समयावधि	दस्तुर/शुल्क	गुनासो सुन्ने अधिकारी
१८	न्यायिक समिति समक्ष उजुरी दर्ता/प्रतिवाद दर्ता	- कानून बमोजिम हकदैया पुगेको व्यक्तिले समिति समक्ष उजुरी गर्दा अनुसूचि १ बमोजिमको ढाँचामा दर्ता गराउने । - कुनै किसिमको क्षतिपूर्ति भराउनुपर्ने अथवा वण्डा लगाउनुपर्ने अवस्थाको उजुरीहरुको हकमा त्यस्तो क्षतिपूर्ति वा वण्डा वा चलनको लागि सम्बन्धित अचल सम्पत्तिको विवरण खुलेको हुनुपर्नेछ ।तर प्रतिवाद दर्ताको हकमा,प्रतिवादीले म्याद वा सूचना प्राप्त भएपछि म्याद वा सूचना तोकिएको समयावधि भित्र उजुरी प्रशासन समक्ष आफै वा वारेस मार्फत लिखित प्रतिवाद अनुसूचि ५ बमोजिमको ढाँचामा दर्ता गराउने ।	कानून शाखा/उजुरी प्रशासक	सोहि दिन दर्ता गरिनेछ । तर विवाद समाधान प्रतिवादी उपस्थित भएको मितिले ३ महिना भित्र गर्न सकिनेछ ।	रु.१००।	नगर उप प्रमुख
१९	कृषक समूह दर्ता/नविकरण	- कृषक समूहको नाम र ठेगाना, उद्देश्य, मुख्य कार्य, कायक्षेत्र, कृषक संख्याको विवरण पेश गर्नुपर्ने । - कृषक समूहको विधान - सम्बन्धित वडाको सिफारिस - कृषक समूहका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - अन्य कागजात कार्यविधिमा उल्लेख भए बमोजिम हुनेछ ।	प्रशासन, कृषि शाखा/शाखा प्रमुख	सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र	५००।-	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत
२०	उल्लेखित बाहेक अन्य सिफारिस सेवा	- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - विषयसँग सम्बन्धित प्रमाण कागजात - चालु आ.व.सम्म घरजग्गा र मालपोत कर वा एकिकृत सम्पत्ति कर तिरेका रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात	प्रशासन शाखा/शाखा प्रमुख	"	नियमानुसार	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृया	जिम्मेवार पदाधिकारी/कर्मचारी	सेवा प्राप्त गर्न लाग्ने समय/वधी	दस्तुर/शुल्क	गुनासो सुन्ने अधिकारी
	सुविधाको हकमा					
२१	व्यक्तिगत सिफारिस	- निवेदन, वडाको सिफारिस - ना.प्र.प. प्रतिलिपी - आवश्यक अनुसारको प्रमाण	प्रशासन शाखा/शाखा प्रमुख	सोही दिन बढीमा ३ दिन	नियमानुसार	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत
२२	कन्सुलर प्रमाणित	- कन्सुलर प्रमाणित सम्बन्धी निवेदन - नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - प्रमाणित गर्नुपर्ने कागजातको सक्कलप्रतिको साथमा प्रतिलिपि	राजश्व उप-शाखा	३० मिनेट	प्रतिपृष्ठ रु.३०० देखी १०००/- सम्म	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत
२३	उपभोक्ता समितिको खाता संचालन सिफारिस	- निवेदन - उ.स.गठन - सम्झौता पत्र	प्रशासन शाखा/शाखा प्रमुख	सोही दिन	निशुल्क	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत
२४	सामाजिक सुरक्षा भत्ता ठाउसारी सिफारिस	- लगत कट्टा सहित वडाको सिफारिस - बसाइसराइ ना.प्र.प. प्रतिलिपि	पञ्जीकरण शाखा	सोही दिन	निशुल्क	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत
२५	अपाङ्गपरिचय पत्र	- निवेदन ३ प्रति फोटो - ने.ना.प्र.प/जन्मदर्ता प्रमाण पत्र	महिला तथा बालबालिका	सोही दिन र समितिको बैठक बस्ने	निशुल्क	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृत्या	जिम्मेवार पदाधिकारी/कर्मचारी	सेवा प्राप्ति गर्न लाग्ने समय/वधी	दस्तुर/शुल्क	गुनासो सुन्ने अधिकारी
		- वडाको सिफारिस - तोकिएको चिकित्सकको प्रमाणित गरेको प्रमाण कागजात	शाखा/शाखा प्रमुख	भएमा सात दिनभित्र		
२६	जेष्ठ नागरिक परिचय पत्र	- निवेदन ३ प्रति फोटो - नेपाली नागरिकताको सक्कल प्रमाणपत्र - वडाको सिफारिस	महिला तथा बालबालिका शाखा/शाखा प्रमुख	सोही दिन	निशुल्क	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत
२७	निजी जग्गामा संचालित ढुङ्गा प्रशोधन उद्योग दर्ता	- निवेदन - नेपाली नागरिकताको सक्कल प्रमाणपत्र - वडाको सिफारिस - भूखण्ड अभिलेख - माइनिङ स्किम प्रतिवेदन	प्रशासन शाखा/शाखा प्रमुख	कम्तिमा १५ दिन	रु. ३०००।	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत
२८	स्वास्थ्य उपचार सहूलियत सिफारिस	- निवेदन - नेपाली नागरिकताको प्रतिलिपि - सम्बन्धित वडा कार्यालयको सिफारिस - सम्बन्धित अस्पतालको सिफारिस	स्वास्थ्य शाखा	सोही दिन	शुल्क नलाग्ने	नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत

पुनश्च :-

१.नियमानुसार निःशुल्क रुपमा प्रदान गर्न सकिने भनी तोकिएका सेवाको हकमा कुनै सेवा शुल्क/दस्तुर लाग्ने छैन ।

२.कामको प्रकृति अनुसार सर्जमिन, आवश्यक प्रहरी प्रतिवेदन र अन्य कागजात तथा प्रमाणहरूको प्रतिलिपि आवश्यक परेको अवस्थामा तोकिए बाहेक अतिरिक्त समय लाग्नेछ ।

३.उपरोक्तानुसार सेवा सुविधा बाहेकका सेवा सुविधाको सेवा प्राप्ति कार्यविधि/प्रकृत्या र लाग्ने दस्तुर नगरपालिकाले निर्धारण गरे बमोजिम हुनेछ ।

४.सेवाग्राही/सरोकारवालाको गुनासो व्यवस्थापनका लागि नगर प्रमुख, नगर उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई तोकिएको छ ।

सूचना दिँदा लिनुपर्ने शुल्करदस्तुर

- सूचना मागको निवेदन दिँदा कुनै शुल्क वा दस्तुर लाग्दैन ।
- सामान्य आकारको कागज (८।३ ईन्च चौडाई र ११।७ ईन्च लम्बाई सम्म साईज भएको) कागजमा तयार गरिएको वा रहेको दश पृष्ठसम्मको सूचना निशुल्क उपलब्ध गराईने छ । दश पृष्ठ भन्दा बढीको सूचना दिँदा सूचनाको हक सम्बन्धी ऐन, २०६४ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ मा उल्लेख भए बमोजिम शुल्क लिईनेछ ।

सूचना उपलब्ध गराए बापत शुल्क लिने तरिका

- नगरपालिकाकले सूचना दिँदा लिने दस्तुर बापतको रकम नगदै लिन वा कुनै खास बैंकमा जम्मा गरी सोको भौचर पेश गर्न लगाउन वा सो रकम बराबरको टिकट निवेदनमा टाँस गर्न लगाउने छ ।

सेवा प्राप्त गर्न लाग्ने समयावधि

- नागरिक बडापत्रमा सेवा प्राप्त गर्न लाग्ने समयावधि तोकिएकोमा सोही अवधीभित्र र नागरिक बडापत्रमा अवधी नतोकिएकोमा प्रचलित कानूनमा तोकिएको समयावधिभित्र ।

निर्णय गर्ने प्रक्रिया र अधिकारी

निर्णय गर्ने प्रक्रिया सम्बन्धमा

सामान्यतः कानून निर्माण तथा अन्य नीतिगत विषयमा नगरसभा र कार्यपालिका बैठकमा आवश्यक छलफल पश्चात सर्वसम्मतरूपमा निर्णय हुने गर्दछ । सर्वसम्मत निर्णय हुन नसकेमा बहुमत सदस्यहरूको भावना लाइ समेटी नगर प्रमुखले गरेको निर्णय बैठकको निर्णय हुने गरेकोछ । यस बाहेकका अन्य प्रशासनिक विषयमा देहाय बमोजिम निर्णय हुने गर्दछ ।

- नगरपालिकाले उपलब्ध गराउने सेवा सम्बन्धमा:
 - ✓ सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ बमोजिम ।
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम माग गरिने सूचनाको सम्बन्धमा:
 - ✓ सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ बमोजिम ।

निर्णय गर्ने अधिकारी सम्बन्धमा

- नगर प्रमुख स्तरबाट
- प्रमुख प्रशासकीय अधिकृत स्तरबाट

निर्णय उपर उजुरी सुन्ने अधिकारी

- नगर प्रमुख
- प्रमुख प्रशासकीय अधिकृत

सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद

- कार्यालय प्रमुख: प्रमुख प्रशासकीय अधिकृत श्री डम्बर बहादुर जि.सी.
- सूचना अधिकारी: शिक्षा अधिकृत श्री शिव खड्का.

सम्पादन गरेका मुख्य मुख्य कामको विवरण

आर्थिक प्रशासन शाखा

आ.ब २०८२/८३

आय

शीर्षक	प्रस्तावित आय	वास्तविक आय	Income(%)	मौज्दात
संघीय सरकार	५४,२९,०९,०००.००	४९,०१,३४,१९१.४५	९०.२८	५,२७,७४,८०८.५५
१३३११ समानिकरण अनुदान	११,५१,००,०००.००	१०,५२,५८,९५०.००	९१.४५	९८,४१,०५०.००
१३३१२ शसर्त अनुदान चालु	३७,४०,०९,०००.००	३४,४५,९५,३७८.४५	९२.१४	२,९४,१३,६२१.५५
१३३१३ शसर्त अनुदान पुँजीगत	२,५२,००,०००.००	१,७४,४८,८६२.००	६९.२३	७७,५१,१३८.००
१३३१४ विशेष अनुदान चालु	१,३६,००,०००.००	१,२०,७६,१७२.००	८८.८	१५,२३,८२८.००
१३३१७ समपुरक अनुदान पुँजीगत	१,५०,००,०००.००	१,०७,५४,८२९.००	७१.७	४२,४५,१७१.००
प्रदेश सरकार	२,५०,२१,०००.००	१,९१,३९,०१७.००	७६.४८	५८,८१,९८३.००
१३३११ समानिकरण अनुदान	१,४८,२१,०००.००	१,४८,२१,०००.००	१००	०
१३३१३ शसर्त अनुदान पुँजीगत	२,००,०००.००	१,००,०००.००	५०	१,००,०००.००
१३३१५ विशेष अनुदान पुँजीगत	४०,००,०००.००	०	०	४०,००,०००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	६०,००,०००.००	४२,१८,०१७.००	७०.३	१७,८१,९८३.००
राजस्व बाडफाड	१२,०४,९१,९६४.००	११,७०,६८,२४७.३२	९७.१६	३४,२३,७१६.६८
११३१५ घरजग्गा रजिष्ट्रेशन दस्तुर	३६,००,०००.००	३०,४९,९२२.०२	८४.७२	५,५०,०७७.९८
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	७,८६,५६,९७३.००	७,०७,२९,९५०.८२	८९.९२	७९,२७,०२२.१८
११४२१ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	२,६२,१८,९९१.००	३,२६,४८,८८८.०२	१२४.५२	(६४,२९,८९७.०२)
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	१,२०,०१,०००.००	१,०६,१०,७०१.०४	८८.४२	१३,९०,२९८.९६
१४१५३ बाँडफाँड भई प्राप्त वन रोयल्टी	१५,०००.००	२८,७८५.४२	१९१.९	-१३,७८५.४२
अन्तरिक श्रोत	५,९६,२८,६३६.००	६,०५,८७,३७१.७१	१०१.६१	(९,५८,७३५.७१)
११३१३ सम्पत्ती कर	२८,००,०००.००	२७,९०,५५२.५०	९९.६६	९,४४७.५०
११३१४ भुमिकर/मालपोत	२०,००,०००.००	२२,४२,९२२.८६	११२.१५	(२,४२,९२२.८६)
११३१७ वहाल कर	१५,००,०००.००	२७,०४,६२२.५६	१८०.३१	(१२,०४,६२२.५६)
१४२२१ न्यायिक दस्तुर	२५,०००.००	४,५२०.००	१८.०७	२०,४८०.००
१४२२९ अन्य प्रशासनिक सेवा शुल्क	१७,००,०००.००	१३,८३,५०२.००	८१.३८	३,१६,४९८.००
१४२४२ नक्सापास दस्तुर	१०,००,०००.००	९३,१५७.३२	९.३२	९,०६,८४२.६८

१४२४३ सिफारिश दस्तुर	४६,००,०००.००	४१,२३,८५०.००	८९.६५	४,७६,१५०.००
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	५,००,०००.००	७,९५,०५०.००	१५९.०१	(२,९५,०५०.००)
१४२४५ नाता प्रमाणित दस्तुर	८,००,०००.००	२,१०,३००.००	२६.२९	५,८९,७००.००
१४२४९ अन्य दस्तुर	६,००,०००.००	१५,०००.००	२.५	५,८५,०००.००
१४२५३ व्यावसाय रजिष्ट्रेशन दस्तुर	१२,००,०००.००	२६,६४,३९०.००	२२२.०३	(१४,६४,३९०.००)
१४२६५ अन्य क्षेत्रको आय	२५,०००.००	०	०	२५,०००.००
१४५२१ प्रदुषण नियन्त्रण शुल्क	८,००,०००.००	३,१८,१००.००	३९.७६	४,८१,९००.००
१४५२९ अन्य राजस्व	६,००,०००.००	०	०	६,००,०००.००
१४६११ व्यवसाय कर	१८,००,०००.००	२,७२,०००.००	१५.११	१५,२८,०००.००
१५१११ बेरूजू	४,००,०००.००	७३,५७०.००	१८.३९	३,२६,४३०.००
३२१२२ बैंक मौज्दात	३,९२,७८,६३६.००	४,२८,९५,८३४.४७	१०९.२१	(३६,१७,१९८.४७)
जनसहभागिता	७,५०,०००.००	०	०	७,५०,०००.००
१३४११ अन्य संस्थागत आन्तरिक अनुदान	७,५०,०००.००	०	०	७,५०,०००.००
जम्मा	७४,८८,००,६००.००	६८,६९,२८,८२७.४८	९१.७३	६,१८,७१,७७२.५२

प्रशासन तथा सूचना प्रविधि शाखा

संगठन तथा जनशक्ति व्यवस्थापन

- गलकोट नगरपालिका र मातहतका कार्यालयमा कूल ११८ जनाको दरबन्दी रहेकोमा हाल ८४ जना पदपूर्ति भएका छन्। रिक्त ३४, पदपूर्तिको लागि माग आकृति फारम तयार गरी प्रदेश लोक सेवा आयोगमा पेश गरिएको छ।
- कर्मचारीहरूको वार्षिक कार्यसम्पादन मूल्याङ्कन फारम सङ्कलन तथा मूल्याङ्कन गर्ने कार्य सम्पन्न गरिएको छ।
- जनप्रतिनिधि र कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन गरी सम्बन्धित सिस्टममा प्रविष्टि पश्चात् निजामती किताबखाना र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ।

२. योजना, बजेट तथा नीतिगत कार्यहरू

- वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका तयार गरी राजपत्रमा प्रकाशन गरिएको छ।
- वार्षिक कार्यक्रम कार्यान्वयन तथा खरिद योजना तयार गरी स्वीकृत गरिएको छ।

- नगरपालिका तथा विषयगत समितिहरूको बैठक सञ्चालन तथा विभिन्न कार्यक्रमहरूमा आवश्यक समन्वय गरिएको छ।

३. सेवाप्रवाह तथा राजस्वसम्बन्धी कार्यहरू

- बागलुङ जिल्लाका स्थानीय तहहरूमध्ये पहिलोपटक २०८२ चैत्र १९ गते देखि करदाता सेवा सम्बन्धी स्थायी लेखा नम्बर (PAN) जारी गर्ने कार्य सुरु गरिएको छ। यस अन्तर्गत व्यवसायलाई आयकरमा दर्ता गर्ने, स्थायी लेखा नम्बर दर्तासम्बन्धी संशोधन गर्ने तथा दर्ता खारेजी भएका व्यावसायिक स्थायी लेखा नम्बरहरूलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रूपान्तरण गर्ने कार्यहरू सञ्चालनमा ल्याइएको छ। हालसम्म गलकोट नगरपालिकाले व्यक्तिगत प्यान (PPAN) ४३५, व्यवसायिक प्यान (BPAN) ३५, WPAN १८, बायोमेट्रिक प्रमाणीकरण ६५, करदाता पहिचान (KYT) १५ तथा प्यान खोज (PAN Search) १५ गरी कुल ५८३ वटा सेवा नागरिकहरूलाई प्रदान गरेको छ।
- गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सुपरिवेक्षण कार्ययोजना अन्तर्गत गलकोट नगरपालिकाका ११ वडामा डाटा संकलन कार्य सम्पन्न भएको छ। जसबाट गरिबी वर्ग पहिचान गर्न सकिन्छ, जसको लागि डाटा संकलन गरेर PHIMS सफ्टवेयर माध्यमबाट संघीय मन्त्रालयमा पठाइएको छ।
- बागलुङ जिल्ला प्रशासन, नापतौल विभाग, गुणस्तर विभाग र गलकोट नगरपालिकाको समन्वयमा हटिया बजार भित्रका मुख्य होटल, सुन चाँदी पसल, सुपर मार्केट तथा गलकोट नगरपालिकाको कार्यालय, इलाका प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ गलकोट, स्थानीय पत्रकार को समन्वयमा गलकोट बजार क्षेत्रका व्यवसाय फर्म अनुगमन गरियो। अनुगमनको क्रममा जफत गरिएका वस्तुहरू नष्ट गरिएको छ।
- आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पहिलो सार्वजनिक सुनुवाई ४ नं. वडा कार्यालयको प्राङ्गण ओखरबोट र दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम ८ नं. वडा कार्यालयको प्राङ्गण काँडेबासमा सम्पन्न गरिएको छ।
- आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा एवम् चालू आ.व. बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रम ६ नं. वडा कार्यालयको हलमा सम्पन्न गरिएको छ।
- करदाता शिक्षा कार्यक्रम उद्योग वाणिज्य संघ गलकोट र गलकोट नगरपालिकाको समन्वयमा सम्पन्न भएको छ।
- नगरपालिका क्षेत्रभित्रका युवा तथा किशोर-किशोरीहरूलाई कुलतबाट टाढा राख्न, सामाजिक अपराध र विकृति रोकथाम गर्न तथा जोखिममा रहेका वर्गलाई बेलायतमा सचेतना र सही मार्गनिर्देशन प्रदान गर्ने उद्देश्यले महेन्द्र माध्यमिक विद्यालय, गलकोट माध्यमिक विद्यालय, पृथ्वी माध्यमिक विद्यालय, गलकोट इङ्गलिस स्कूलका कक्षा ७, ८, ९ र १० मा अध्ययनरत

किशोर-किशोरी विद्यार्थीहरूलाई लक्षित गरी विद्यालय तथा युवा-केन्द्रित लागुऔषध सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।

- गलकोटको मौलिक कला, संस्कृति र पहिचानको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत लर्ड स्पोर्ट क्लब, गलकोट बागलुङ र गलकोट नगरपालिकाको समन्वयमा गलकोट म्यूजिक एण्ड फुर्ड फेस्टिबल कार्यक्रम सम्पन्न गरिएको छ ।
- गलकोट नगरपालिकामा सुरक्षित-नागरिक-आवास कार्यक्रम अन्तर्गत वडा नं. १ मा ११ जना घरपरिवार र वडा नं. ११ मा ४ घरपरिवारले घर सम्पन्न गरेको र भुक्तानी हुन बाँकी रहेको रकम भुक्तानी दिइएको ।

४. मूल्याङ्कन तथा उपलब्धिहरू

- स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन (LGPAS): आर्थिक वर्ष २०८१/०८२ को मूल्याङ्कन अवधिका लागि LGPAS प्रणालीमा ७६ अङ्क दाबी गरी पृष्ठपोषणका लागि जिल्ला समन्वय समितिमा पेश गरिएको छ ।
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कन: आयोगद्वारा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा गलकोट नगरपालिकाले ६९.५५ अङ्क प्राप्त गरेको छ, जुन बागलुङ जिल्लाका स्थानीय तहहरूमध्ये दोस्रो उच्चतम अङ्क हो ।
- विवरण प्रदायक कार्यहरू: विभिन्न निकायहरूबाट माग भएका प्रशासनिक तथा प्राविधिक विवरणहरू समयमै उपलब्ध गराइएको छ ।

जिन्सी

- कार्यालय तथा वडा कार्यालयहरूमा आवश्यक पर्ने मसलन्द सामग्री विद्युतीय खरिद प्रणालीबाट खरिद गरी वितरण गर्ने प्रक्रियामा रहेको ।
- पूर्ण रूपमा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली PAMS-V2 को प्रयोग गरी कार्यालयका हरेक जिन्सी सामानहरू online बाट माग फारम दाखिला लगायतको काम गरिएको छ ।

सामाजिक विकास तर्फ

शिक्षा

- आ.व. २०८२/०८३ का लागि नीति, बजेट तथा कार्यक्रम Red Book मा प्रविष्टी गरी सार्वजनिक ।
- आ.व. २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तयार गरी सम्पादित निकायहरूमा यथा समयमा पेश गरिएको ।
- आ.व. २०८२/०८३को Status Report तयार गरी सम्बन्धित निकायहरूमा यथा समयमा पेश गरिएको ।
- शिक्षकहरूको वार्षिक कार्यसम्पादन मूल्याङ्कन तथा सम्पति विवरण विभागमा पेश भएको,
- प्रत्येक विद्यालयलाई आ.व २०८२/०८३को वार्षिक निकासा पत्र निर्माण तथा वितरण गरिएको ।
- शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा ३.२ GPA ल्याउने SEE तथा कक्षा- १२ मा अध्ययनरत परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई प्रमाणपत्र नगद, जिन्शि पुरस्कार सहित सम्मान कार्यक्रम सञ्चालन गरिएको ।
- यस नगरपालिका भित्र संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरूका शिक्षकहरूलाई कक्षा-८, कक्षा-१० र कक्षा-१२ को नतिजाका आधारमा विषयगत उत्कृष्ट शिक्षक सम्मान गरिएको,
- यस नगरपालिका भित्र संचालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको IEMIS डाटा पूर्ण रुपमा भरि विभागमा समयमै प्रविष्टी गरिएको ।
- सबै शिक्षकहरूको शैक्षिक सत्र- २०८२ को वार्षिक तलवि प्रतिवेदन राष्ट्रिय कितावखाना वाट स्वीकृत गरिएको ।
- आ.व. २०८१/०८२ को विद्यालय तथा सामुदायिक सिकाई केन्द्रहरूको अन्तिम लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकहरूको छनौट भई विद्यालयमा लेखापरीक्षण सम्पन्न गरिएको,
- शिक्षक तथा कर्मचारीहरूको मासिक तलव भत्ता कार्यान्वयनका लागि मासिक रूपमा तलव भत्ता निकासा कार्य सम्पन्न भएको,
- गलकोट नगरपालिका भित्र संचालित सामुदायिक र संस्थागत विद्यालयहरूमा अध्यापनरत शिक्षकहरूबाट अंग्रेजी, गणित र विज्ञान, सामाजिक र नेपाली विषयको विषय विज्ञ गठन गरी विषयगत समस्याहरू छलफल गरिएको साथै अर्धवार्षिक परीक्षा कक्षा ५, ८ र १०

- का प्रश्नपत्रहरू निर्माण गरी नगरस्तरीय कक्षा ५, ८ र १० को परीक्षा संचालन उत्तरपुस्तिका निरीक्षण भई नतिजा प्रकाशन गरिएको ,
- नियमित शिक्षा समिति तथा प्र.अ. बैठक संचालन गरी शैक्षिक समस्या समाधान तथा विभिन्न शैक्षिक सुधार, नतिजा सुधारमा विशेष जोड दिइएको,
 - आधारभूत तहमा सिकाई आपुरण र दुर्त सिकाई सहयोग सम्बन्धी शिक्षक कष्टमाईज्ड तालिम सम्पन्न गरी कोभिड- १९ वाट विद्यार्थीको सिकाईमा आएको सिकाई संकट तथा क्षतिलाई सिकाई आपुरण गर्न सिकाई स्तर पहिचानका लागि निदानात्मक परीक्षण सबै विद्यालयमा संचालन भएको साथै सहायता कक्षा लागि विद्यालयहरूमा विद्यार्थी ग्रुपको गठन कार्य सम्पन्न गरी पोष्ट टेष्ट संचालन तथा नतिजा प्रकाशन गरिएको ,
 - १४ औँ राष्ट्रपति तथा नगरप्रमुख रनिङ सिल्ड एंव विद्यालय स्तरीय खेलकुद प्रतियोगिता गलकोट नगरपालिका वडा नं.-३ हटियामा रेहको श्री गलकोट माध्यमिक विद्यालयको खेलमैदानमा भव्य रूपमा सम्पन्न गरिएको ,
 - बालविकास सहजकर्ताहरूको क्षमता विकासका लागि गलकोट नगरपालिकामा संचालित सबै बालविकास केन्द्रका सहजकर्ताहरूका लागि ४ दिने क्षमता विकास तालिम संचालन गरिएको,
 - १४ औँ राष्ट्रपति तथा नगरप्रमुख रनिङ सिल्ड एंव विद्यालय स्तरीय खेलकुद प्रतियोगिता गलकोट नगरपालिकावाट छनौट भई जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागि बनाई विभिन्न खेलकुद तथा एथेलेटिक्समा गलकोट नगरपालिकालाई विभिन्न पदकहरू हाशिल भएको,
 - अंग्रेजी, विज्ञान र गणित विषयको नतिजा सुधारका लागी सबै कक्षा ८ र १० संचालित सामुदायिक विद्यालयहरूमा नतिजा सुधारका लागि अतिरिक्त कक्षा संचालन गरिएको,
 - शिक्षक सेवा आयोगबाट यस नगरपालिकामा स्थायी नियुक्ति बुझि पदस्थापना हुन आउनुभएका मा.वि. र नि.मा.वि. शिक्षकहरूलाई विभिन्न विद्यालयहरूमा पदस्थापना गरिएको
 - ससर्त कार्यक्रम अन्तर्गत २ (दुई) विद्यालयहरूमामा पुस्तकालय, विज्ञान प्रयोगशाला तथा आई.सि.टि ल्याब व्यवस्थापनका विद्यालय संग सम्झौता गरी कार्यक्रम सम्पन्न गरिएको ।
 - कक्षा ४ देखी ९ सम्मका लागि सबै प्रश्नपत्र तथा उत्तरपुस्तिका विद्यालयमा पुर्याई विद्यालयका सबै परीक्षाहरूलाई थप व्यवस्थित गरिएको साथै आधारभूत शिक्षा परीक्षा (BEE) लाई SEE मोडेलमा व्यवस्थित बनाउन केन्द्राध्यक्ष तथा निरीक्षकहरूलाई फरक

- विद्यालयहरूबाट पठाई ९ केन्द्रहरू निर्धारण गरी परीक्षालाई व्यवस्थित बनाई नतिजा प्रकाशन गरिएको,
- SEE परीक्षा संचालन भएका यस नगरपालिकाका २ वटा केन्द्रहरूमा नियमित अनुगमन तथा सहजिकरण भएको ।
 - नयाँ शैक्षिक सत्रका लागि सबै सामुदायिक विद्यालयहरूमा शैक्षिक क्यालेण्डर-२०८३, स्थानीय पाठ्यपुस्तक 'हाम्रो गलकोटः शिक्षक डायरी तथा कक्षा १-५ का लागि विद्यार्थी मूल्याङ्कन अभिलेखिकरण फाराम समयमै विद्यालयहरूलाई वितरण गरिएको ।
 - आधारभूत शिक्षा परीक्षा (BEE) मा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीहरूलाई ग्रेडवृद्धि परीक्षा संचालन तथा नतिजा प्रकाशन गरिएको,
 - सामुदायिक रेडियो गलकोट FM संग सम्झौता गरी प्रत्येक शनिवार बिहान आधारभूत र बेलुका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा सक्रिय बनाउन साप्ताहिक Galkot Quize contest Programme सञ्चालन सम्पन्न भई एफ. एम मार्फत वार्षिक गलकोट क्वीज ग्राण्ड फिनाले सम्पन्न गरी विजेताहरूलाई पुरस्कृत गरिएको ।
 - आधारभूत तह कक्षा-८ को वार्षिक परीक्षामा ३.६ जी.पी.ए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गर्ने ५९ जना र एस.ई.ई. परीक्षामा ३.२ जि.पि.ए. भन्दा माथि जि.पि.ए. प्राप्त ७० जना विद्यार्थीहरू र उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरू लाई सम्मान कार्यक्रम सम्पन्न गरिएको साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरूलाई समेत सम्मान गरिएको ।
 - विद्यालयहरूको शैक्षिक तथ्याङ्क अध्यावधिक सम्बन्धी IEMIS र अद्यावधिक भएको पाठ्यक्रम प्रबोधिकरण तालीम संचालन गरिएको ।
 - संघीय विशेष अनुदान तर्फ शैक्षिक सृष्टिकरण कार्यक्रम अन्तर्गत राष्ट्रिय योजना आयोगको फरम्याट अनुसार प्रस्तावना तयार गरी पेश भएकोमा उक्त कार्यक्रम स्वीकृत भएको साथै गलकोट नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरूमा ४७ वटा स्मार्ट डिजिटल बोर्ड जडान गरि गुणस्तरीय सिकाईका लागि कक्षाकोठा तयार गरिएको । नगर नमुना विद्यालय तथा सुत्केरी सट्टा शिक्षक व्यवस्थापन गरिएको ,
 - नगरप्रमुख छात्रावृत्ति कोष अन्तर्गत गलकोट बहुमुखि क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रावृत्ति प्रदान गरिएको , विपन्न लक्षित छात्रावृत्ति अन्तरगत विद्यार्थीहरूको आफ्नै खातामा छात्रावृत्ति रकम तोकिएबमोजिम निकास गरिएको ।

- नगरपालिका तथा संघिय ससर्त अनुदान मार्फत संचालित बालविकास केन्द्रहरूमा शैक्षिक सामाग्री व्यवस्थापन गर्नका लागि रकम निकास गरिएको ।
- विद्यालयमा निकास गर्नुपर्ने ससर्त तथा समानिकरण तर्फका सबै निकास तथा अन्य दैनिक प्रशासनीक कार्यहरू व्यवस्थित रूपमा सम्पन्न गरिएको ।

स्वास्थ्य

- गलकोट नगरपालिका अन्तर्गतका थालेपोखरा, मल्म र भण्डारबन टोलमा नसर्ने रोगको ल्याव तथा चिकित्सक सहितको जाँच सेवा, दन्त उपचारात्मक सेवा, महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सेवा, आँखा सम्बन्धी चेकजाँच तथा आयुर्वेद सेवा सहितको वृहत शिविर कार्यक्रम मार्फत ३७८ जनालाई उपचारात्मक तथा निदानात्मक स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
- गलकोट नगर अस्पताल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा प्रसूती प्रतिक्षा घरको स्थापना गरी संचालन भए पश्चात आ व २०८२।०८३मा जम्मा ७८ जनालाई खाना तथा आवासिय सहितको सेवा प्रदान गरिएको छ ।
- गलकोट नगरपालिका अन्तर्गत वडा नं १ दुदिलाभाटी, २ नरेठाँटी, ६ चरौदी, ७ मल्म, ८ काँडेबाँस र थालेपोखरा, १० रमुवा, ११ मनेवा र रिघालगाएतका टोलहरूमा ३० बर्ष देखी ६० बर्ष उमेर समुहका महिला लक्षित पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा ५१६ जनालाई टोल स्तरमै पुगि प्रदान गरिएको छ ।
- विश्व स्वास्थ्य संगठनको सहयोग तथा गण्डकी प्रदेश सरकार र गलकोट नगरपालिकाको समन्वयमा गलकोट नगर अस्पतालबाट सेवा प्राप्त गर्ने सेवाग्राहीको रिपोर्ट डिजिटल प्रणाली सुरु भएका अन्य अस्पतालबाट पनि हेर्नमिल्ने गरि डिजिटल स्वास्थ्य कार्ड सहितको डिजिटल रेकर्डिङ तथा रिपोर्टिङ सेवा सुरु गरिएको छ ।
- गलकोट नगरपालिकाको आयोजनामा निशुल्क मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर मार्फत ४० जना मुटुरोगीलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
- स्तनपान सप्ताहको अवसरमा गलकोट नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूद्वारा सुनौलो हजार दिनका आमा तथा स्तनपान गराईरहेका आमाहरूलाई स्तनपानको महत्व, स्तनपानका लागि सहि आसन र सम्पर्कबारेमा अभिमुखिकरण सम्पन्न गरिएको छ ।

- गलकोट नगरपालिकाको आयोजनामा गलकोट नगरपालिका वडा नं १ को दुदिलाभैंटी, २ को नरेठाँटी, ३ को हटिया बजार क्षेत्र र ९ को बाँसखोला टोल र ११ को रिघाफेदीमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका तथा समुदायको सक्रिय सहभागितामा डेंगु खोज र नष्ट गर कार्यक्रम अन्तर्गत अभिमुखिकरण एवं सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
- क्षयरोग मुक्त गलकोट अभियान कार्यक्रम अन्तर्गत एक्स-रेमार्फत २२४ जनाकोस्क्रिनिङ गर्दा १७ जना क्षयरोगका संकास्पद व्यक्तिकोहरुको खकार संकलन गरि परिक्षणका लागि प्रादेशिक अस्पताल बुर्तिबाड पठाईएकोमा खकारमा क्षयरोगका किटानु नदेखिएको र ३ जनालाई लक्षणका आधारमा क्षयरोगको उपचारको दायरामा ल्याइएको, समुदाय स्तरमै स्वास्थ्यकर्मी परिचालनका लागि अभिमुखिकरण गरी संकास्पद क्षयरोगका बिरामीहरुको नमुना संकलन गरी Gene Xpert परिक्षण गर्दा थप २ जनामा क्षयरोगको पहिचान भई उपचार गरिएको छ ।
- क्षयरोगमुक्त गलकोट अभियान अन्तर्गत क्षयरोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै रोगको समयमै पहिचान, रोकथाम तथा नियन्त्रणमा समुदायको सहभागिता बढाउने उद्देश्यले गलकोट नगरपालिका प्रवेश गर्ने तथा नगरपालिकाको भ्रमण गर्ने नागरिक र आगन्तुकहरुलाई लक्षित गरी सचेतनामूलक सन्देशसहितका होर्डिड बोर्ड स्थापना गरिएको छ। उक्त होर्डिड बोर्डहरु गलकोट नगरपालिका—कोठेखोला गाउँपालिका सिमाक्षेत्रस्थित भ्यू टावर तथा गलकोट नगरपालिका—बडिगाड गाउँपालिका सिमाक्षेत्रस्थित हाँडीखोला मा जडान गरी क्षयरोगसम्बन्धी जनचेतना प्रवाहलाई प्रभावकारी बनाइएको छ।
- गलकोट नगरपालिका स्वास्थ्य शाखा तथा अन्तर्गतका संस्थाहरुले आ.व. २०८१/०८२ मा सम्पन्न गरेका कार्यक्रम तथा प्रवाह गरेका सेवाहरुको विवरण समेटिएको वार्षिक समिक्षा कार्यक्रम, डाटा भेरीफिकेसन तथा मासिक बैठकसम्पन्न गरिएको छ ।
- गलकोट नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्था तथा शाखाद्वारा समुदाय स्तरमा किटजन्य रोगहरु मलेरिया, डेङ्गु, स्क्रब टाईफस तथा जापनिज ईन्सिफलाईटिस रोगका लक्षण तथा रोकथामका उपायहरुको बारेमा छलफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

- आधारभूत स्वास्थ्य सेवा सम्पूर्ण आम जनातको माझमा पुर्याउने उद्देश्यका साथ गलकोट नगरपालिका वडा नं २ पैयुडाँडा र ११ अम्रछा र फेदीमा गाउँघर क्लिनिक मार्फत सेवा सुरु गरिएको छ ।
- गलकोट नगरपालिका वडा नं २ मा नरेठाँटी स्वास्थ्य चौकीको आयोजना तथा श्री कृष्ण भैरव आँखा उपचार केन्द्रको समन्वयमा आँखा शिविर संचालन गरी ८७ जना जेष्ठ नागरीक र वडा नं ४ बौर आधारभूत स्वा से के को आयोजना तथा नेत्र ज्योती संघको समन्वयमा जम्मा ६६ जना जेष्ठनागरीकलाई आँखा शिविर संचालन गरी सेवा प्रदान गरिएको छ ।
- गलकोट नगरपालिका स्वास्थ्य शाखा तथा अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट आ.व. २०८१/०८२ मा क्षयरोगको पहिचान तथा उपचारका लागि गरिएका शिविर, घरदैलो कार्यक्रम, अभिमुखिकरण कार्यक्रम तथा उपचार सम्बन्धि सेवाको विवरण समेटिएको क्षयरोग कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
- महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम अन्तर्गत समुदाय स्तरमा मानसिक स्वास्थ्य सम्बन्धि समस्याको समयमै पहिचानमा सहयोग एवं जनचेतना फैलाउने उद्देश्यकासाथ गलकोट नगरपालिका वडा नं १ र वडा नं ८ मा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई मानसिक स्वास्थ्य प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
- महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवस तथा स्वास्थ्य सम्बन्धी विभिन्न दिवश कार्यक्रम अन्तर्गत २२ औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा गलकोट नगरपालिका अन्तर्गतका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको सक्रिय उपस्थितिमा विविध कार्यक्रम गरी महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवस र ७७ औं विश्व स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्यकर्मीहरुको मैत्रीपूर्ण खेलकुद लगाएतका विभिन्न कार्यक्रम गरी सम्पन्न दिवस भव्य रुपमा मनाईएको छ ।
- गलकोट नगरपालिकाको आयोजना तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको समन्वयमा गलकोट १० स्थित पाण्डवखानी स्वास्थ्य चौकीमार प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वयमा नरेठाँटी स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ कर्मचारीहरुको लागी मातृ तथा ननजात शिशु स्वास्थ्य सम्बन्धी स्थलगत अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
- किशोरावस्थामा देखा पर्नसक्ने समस्याहरुको समयमै पहिचा तथा निदान र किशोर किशोरीलाई स्वास्थ्य संस्थाबाट सहज र सम्मानजनक रुपमा स्वास्थ्य सेवा विस्तार गर्ने

उद्देश्यका साथ किशोर किशोरीमैत्री स्वास्थ्य सेवा विस्तारका लागि गलकोट १ दुदिलाभाटी र गलकोट ३ हटियामा सरोकारबालाहरूसँग अन्तरक्रियात्मक १ दिने कार्यक्रम तथा स्वास्थ्य संस्थाको अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ ।

- ५ वर्ष मुनिका बालबालिकाहरूमा देखापर्नसक्ने समस्याहरूको समयमै पहिचान गरी प्रोटोकल अनुसार उपचार गर्ने सिप तथा ज्ञानको विकाश गर्ने उद्देश्यका साथ गलकोट नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा कार्यरत कर्मचारीहरूका लागि १ दिने स्थलगत अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
- पछिल्लो समय समुदाय स्तरमा बढ्दो क्रममा रहेका नसर्ने रोगहरूको समयमै पहिचान तथा उपचारको दायरामा ल्याउने उद्देश्यका साथ नसर्ने रोगहरूका लक्षण, कारण, जोखिम समुह, बच्ने उपायहरूको बारेमा वडा नं १ को भैसे, वडा नं २ को मसरा, वडा नं ३ को खसगाउँ, वडा नं ४ को पाखापानी, वडा नं ५ को कौलेनी, वडा नं ६ को ठुलाथर, वडा नं ८ को विरकोट र वडा नं ९ को बाँसखोलामा समुदायको सक्रिय उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
- विद्यालय जाने कक्षा ६ मा अध्ययनरत किशोरी र विद्यालय नजानेको सन्दर्भमा १० वर्ष उमेर समुहका किशोरी लक्षित एच.पि.भि खोप अभियानका लागि पालिका स्तरिय खोप समन्वय समितिका पदाधिकारी, पालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा विद्यालयका शिक्षक एवं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गलकोट नगरपालिका भित्रका लक्षित उमेर समुहका जम्मा २७० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप प्रदान गरिएको छ ।
- गलकोट नगरपालिका अन्तर्गत कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका, विद्यालयमा अध्ययनरत विद्यार्थी तथा समुदाय स्तरमा पछिल्लो समय छिमेकी पालिकामा फैलिएको दादुरा रोगको बारेमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
- कार्यालयको खरिद तथा जिन्सी अभिलेखीकरणलाई पारदर्शी, व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले गलकोट नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि PAMS V2 सम्बन्धी दुईदिने तालिम सम्पन्न गरिएको छ । उक्त तालिमपश्चात स्वास्थ्य संस्थाहरूमा PAMS V2 प्रणालीमार्फत औषधि तथा अन्य खर्च हुने र खर्च

नहुने (जिन्सी) सामग्रीहरूको खरिद, दाखिला, निकास तथा अभिलेखीकरण सम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गरिएको छ ।

- मानसिक स्वास्थ्य समस्याका कारण, लक्षण, रोकथाम तथा व्यवस्थापनका लागि व्यवहार परिवर्त सम्बन्धी गलकोट ५ भैंसे ६ जामुनडाँडा र ७ सिरुबारे टोलमा सचेतामुलक अभिमुखिकरण तथा गलकोट ८ स्थित शिव मा.वि. मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा वक्तित्वकला कार्यक्रम सम्पन्न गरिएको छ ।
- गलकोट नगरपालिकाका ११ वटै वडामा सुनौलो हजार दिनका आमा, ५ वर्षमुनिका बालबालिकाका अभिभावक तथा सरोकारवालाहरूका बिच स्थानिय स्तरमा उपलब्ध खाद्य स्रोतको उपयोग गरी पोसिलो खाना तयारी सम्बन्धी प्रयोगात्मक अभ्यास तथा प्रदर्शनी र पोषणको महत्व, स्रोत र अभावका कारण देखा पर्नसक्ने स्वास्थ्य समस्याको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
- विश्व एड्स दिवसको अवसरमा जोखिम समुहमा स्क्रिनड कार्यक्रम ५४ जना सवारी चालक तथा जोखिमसमुहका व्यक्तिहरूलाई नसर्ने रोग अन्तर्गतका रक्तचाप तथा सुगर र एच.आई.भी. परिक्षण गरिएको छ जसमा सम्पूर्णको नतिजा सामान्य रहेको पाईएको छ ।
- लामो समय अवधिका परिवार नियोजनका साधनहरू सेवा प्रदान गर्न तालिम प्राप्त स्वास्थ्यकर्मीहरू नभएका संस्थाहरूमा स्याटलाईट क्याम्पको आयोजना गरी सेवा प्रदान गरिएको छ ।
- गलकोट नगरपालिकाकाद्वारा ज्येष्ठ नागरिक लक्षित घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन अन्तर्गत स्वास्थ्यकर्मीहरू सेवाग्राहीहरूको घरघरमा पुगेर लक्षित उमेर समूहका ज्येष्ठ नागरिकहरूको रगतमा चिनी (ब्लड सुगर) को मात्रा परिक्षण, पिसाबमा प्रोटीन तथा ग्लुकोज परीक्षण, उचाइअनुसारको तौल (BMI) मापन, आँखा सम्बन्धी समस्याको परीक्षण तथा रक्तचाप मापन गरी आवश्यक स्वास्थ्य सेवा तथा परामर्स प्रदान गरिएको छ ।
- गलकोट नगरपालिकामा कार्यरत सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका तथा हरेक वडाका १५ विपन्न घर परिवारलाई निशुल्क स्वास्थ्य विमा सेवा प्रदान गरिएको छ ।
- पश्चिम बागलुङका छिमेकी पालिकाहरूकमा दादुरा महामारीको प्रकोप बढेसँगै रोकथामका लागि MR खोप अभियान मार्फत लक्षित समूहका ७५२२ जना बालबालिकालाई MR खोप प्रदान गरियो ।

- गलकोट नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्था तथा नगर अस्पतालबाट गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यका साथ न्युनतम सेवा मापदण्ड मुल्यांकन कार्यक्रम समस्पन्न गरिएको छ । जसमा गण्डकी प्रदेशकै स्वास्थ्य चौकीहरूमा प्रथम नरेठाँटी स्वास्थ्य चौकी र स्थानिय तहमा संचालित अस्पतालहरूमा नगर अस्पतालले पहिलो स्थान हासिल गरेका छन् ।
- गलकोट नगर अस्पतालबाट आ व २०८२।०८३ मा जम्मा ३५ जना गर्भवतिलाई शल्यक्रिया मार्फत प्रसूति सेवा प्रदान गरिएको छ ।
- खानेपानी गुणस्तर निगरानी,सर्भिलेन्स र अन्तर्क्रिया कार्यक्रम अन्तर्गत नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा तथा टोलबासीहरूले प्रयोग गर्ने खानेपानीका मुहानहरूको पानी परिक्षण गरी सम्बन्धि खानेपानी उपभोक्ता समितिलाई पानीको सुदृताको बारेमा जानकारी गराइएको छ ।
- विद्यालयका शिक्षकहरूका लागि प्राथमिक उपचार तालिम तथा विद्यालय र म सा स्वा स्व से का लागि किट बक्स वितरण कार्यक्रम अन्तर्गत गलकोट नगरपालिका अन्तर्गतका माध्यामिक तहका सम्पूर्ण विद्यालयका १।१ जना शिक्षक शिक्षिकाहरूलाई तालिम र विद्यालय तथा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई प्राथमिक उपचार बक्स विरतण गरिएको छ ।
- विश्व चक्कचाप दिवस तथा आत्महत्या न्युनिकरण दिवश कार्यक्रम अन्तर्गत गलकोट नगरपालिका वडा नं ९ रिष्मी र बाँसखोला टोलमा स्थानियहरूको संक्रिय उपस्थितिमा अभिमुखिकरण कार्यक्रम तथा रगतमा सुगरको मात्रापरिक्षण, रक्तचाप मापन तथा उचाई अनुसारको तौल मापन गरिएको छ भने गलकोट मा वि मा अध्ययनरत विद्यार्थिहरूलाई आत्महत्या रोकथाम सम्बन्धी विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिएको छ ।
- पोषण लेखाजोखा कार्यक्रम अन्तरगत ६ महिना देखि ५ वर्ष उमेर समुहका सम्पूर्ण बालबालिकाहरूको उचाई अनुसारको तौल, उमेर अनुसारको तौल र पाखुराको मध्य भागको परिधि मापन गरी कुपोषणको पहिचान भएका बालबालिकाको उपचारका लागि OTC सेन्टरमा रिफर गरि उपचारको दायरामा ल्याईएको छ ।
- नागरिक आरोग्य सेवा केन्द्र संचालन तथा अभियान कार्यक्रम अन्तर्गत आरोग्य केन्द्रको स्थापना तथा कर्मचारी व्यवस्थापन गरी आ व २०८२।०८३ मा ९८ जना महिला र १९१ जना पुरुष गरी जम्मा २८९ जना सेवाग्राहिलाई सेवा प्रदान गरिएको छ ।

- गर्भवती महिलाहरूका लागि ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम संचालन ।
- मातृ तथा नवजात शिशु कार्यक्रम अन्तर्गत अनुगमन, सुपरिवेक्षण तथा समिक्षा कार्यक्रम ।
- वार्षिक प्रगति प्रतिवेदन छपाइ ।
- दिर्घरोगीहरूका लागि मासिक रु ५०००। का दरले त्रैमासिक रुपमा भुक्तानी ।
- महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाका लागि प्रोत्साहन रकम तथा पोषाक भत्ता भुक्तानी ।
- प्रयोगशाला स्तोरत्रोतिका लागि रिघा स्वास्थ्य चौकीमा सेमि अटो एनालाइजर मेसिन हस्तान्तरण ।

न्यायिक

- आर्थिक वर्ष २०८२/०८३ मा गलकोट नगरपालिका स्थानीय न्यायिक समितिको १८ वटा औपचारिक बैठकहरू सम्पन्न भएका छन् ।
- आर्थिक वर्ष २०८२/०८३ को विवादहरूको प्रकृति अनुसार आली धुर बाँध पैनी कुलो वा पानी घाटको बाँडफाँड सम्बन्धी १ वटा , ज्याला मजुरी नदिएको १ वटा, वार्षिक २५ लाख रुपैयाँ सम्म घर बहाल र घर बहाल सम्बन्धी १ वटा, अन्य व्यक्तिको जग्गामा रुख विरुवा लगाएको सम्बन्धी ४ वटा , पति पत्नी विचको सम्बन्ध विच्छेद (पारिवारिक मामला) सम्बन्धी ७ वटा, अङ्ग भङ्ग बाहेकको बढीमा १ वर्ष सम्म कैद हुन सक्ने कुटपिट १ वटा , अर्काको हक भोगमा रहेको जग्गा आवाद वा भोगचलन गरेको १ वटा र प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्ती वादी भई दायर हुने अन्य देवानी सम्बन्धी विवाद १६ वटा गरि गत आर्थिक वर्षबाट दायित्व सरी आएको ४ वटा र यस आर्थिक वर्षमा नयाँ दर्ता गरिएका २८ वटा गरि जम्मा ३२ वटा निवेदन रहेका थिए ।
- आर्थिक वर्ष २०८२/०८३ मा गलकोट नगरपालिकामा दर्ता भएका विवादहरू स्थानीय सरकार सञ्चालन ऐन , २०७४ को दफा ४७ को उपदफा १ बमोजिम न्यायिक समितिबाट निर्णय/फैसला गर्न लागि न्यायिक समितिका ६ वटा इजलास बैठक बसिएको थियो भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा २ बमोजिमका मेलमिलापबाट समाधान गर्ने प्रकृतिका विवादको समाधानका लागी गलकोट नगरपालिका स्थानीय न्यायिक समितिको रोहवरमा १२ वटा छलफल आयोजना गरिएका छन् । त्यसरी मेलमिलाप सम्बन्धी न्यायिक समितिको रोहवरमा छलफल गरिएका विवाद मध्य ६ वटा विवाद मिलापत्र गरि टुङ्ग्याइएका छन् भने १ वटा विवाद विपक्षीको छलफल पछि

निवेदकबाट निवेदन फिर्ता गरिएका छन। त्यस्तै मेलमिलापकर्ता छनोट गरी विपक्षी विच मेलमिलापको लागी प्रयत्न गर्ने गरि १३ वटा विवादमा मेलमिलापकर्ता नियुक्ति गरिएकोमा १ वटा विवाद मेलमिलापकर्ताको रोहवरमा पक्ष विपक्षी विच छलफल भई मिलापत्र गरिएको छ भने बाँकी १२ वटा विवादहरुको मेलमिलापकर्ताहरुबाट पक्ष विपक्षीको वस्तुगत यथार्थ अवस्था बुझी मेलमिलापकर्ताहरुबाट पक्ष विपक्षी विच मिलापत्र गर्न नसकिएको प्रतिवेदन न्यायिक समितिमा पेश भएका विवादहरु टुङ्गिएका छन। त्यस्तै ४ वटा निवेदनका निवेदकहरुबाट निवेदन फिर्ताको निवेदन पेश भई न्यायिक समितिबाट आदेश जारी गरिएका छन । त्यस्तै न्यायिक समितिमा मेलमिलापबाट समाधान गर्नुपर्ने गरी दर्ता भएका ४ वटा निवेदनहरु फछ्यौटको चरणमा रहेका छन ।

- गलकोट नगरपालिका न्यायिक समितिको आयोजनामा मिति २०८३ साल चैत्र ३१ गते गलकोट नगरपालिकामा वडा नं. ६ मजुवाफाँटमा मेलमिलापकर्ताहरुको वार्षिक समीक्षा बैठक र स्व-मूल्याङ्कन तालिम कार्यक्रम सम्पन्न गरिएको थियो ।
- गलकोट नगरपालिका स्थानीय न्यायिक समितिको आयोजनामा गलकोट नगरपालिका वडा नं. १ मा २०८३ साल बैशाख २० गते, गलकोट नगरपालिका वडा नं. २ र ४ को संयुक्त रुपमा २०८३ साल बैशाख २२ गते, गलकोट नगरपालिका वडा नं. ३ र ६ को संयुक्त कार्यक्रम मिति २०८३ साल बैशाख २२ गते , गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा मिति २०८३ साल बैशाख २३ गते, गलकोट नगरपालिका वडा नं. ७ र ९ को संयुक्त रुपमा मिति २०८३ साल बैशाख २४ गते , गलकोट नगरपालिका वडा नं. ८ काँडेवासमा मिति २०८३ साल बैशाख २५ गते , गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीमा मिति २०८३ साल बैशाख २६ गते र गलकोट नगरपालिका वडा नं. ११ रिघामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएका थिए ।

आन्तरिक लेखापरीक्षण

- पहिलो र दोस्रो त्रैमासिकको आन्तरिक लेखापरीक्षण कार्य सम्पन्न भई प्राप्त सुझावहरु निरन्तर कार्यान्वयन गरिएको ।
- आर्थिक वर्ष २०८२/०८३ मा ११ वटा सहकारि संस्थाहरुको सामान्य अनुगमन गरी सुधारका लागि सुझावहरु दिइएको ।

आर्थिक विकास तर्फ

कृषि विकास

- आर्थिक विकास समिति तथा कृषि विकास शाखाको उपस्थितिमा कृषि कार्यक्रमहरूको प्रस्ताव मूल्याङ्कन, लाभग्राही छनोट, स्थलगत अनुगमन, प्राविधिक सहजीकरण तथा प्रभावकारी कार्यान्वयन गरी कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिएको ।
- अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम गण्डकी प्रदेश, जिल्ला तथा स्थानीय मल वितरण व्यवस्थापन समितिसँग समन्वय गरी गलकोट नगरपालिकामा सूचीकृत सहकारी, फर्म, एग्रीभेट तथा सप्लायर्समार्फत मलको बिक्री मूल्य निर्धारण, प्राप्त मल कोटाको पारदर्शी बाँडफाँड तथा कृषकलाई तोकिएको मूल्यमा सहज रूपमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाइएको ।
- उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सिँचाइको महत्वपूर्ण भूमिका रहने भएकाले व्यक्तिगत फार्ममा टनेल खेतीका लागि पानी ट्याङ्की तथा थोपा सिँचाइ प्रणाली जडान गर्ने तथा सामुदायिक स्तरमा खाद्यान्न बाली (धान, गहुँ) खेतीका लागि पी.सी.सी. सिँचाइ कुलो निर्माण, रिजर्भोयर (Reservoir) सहित पाइपलाइन जडान तथा व्यवस्थापन गर्ने कार्य साना सिँचाइ मर्मत तथा सम्भार कार्यक्रम मार्फत कार्यान्वयन गरिएको ।
- गलकोट नगरपालिकालाई तरकारी उत्पादनमा आत्मनिर्भर तथा व्यवसायिक कृषि क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको । प्रस्ताव आह्वानमार्फत प्राप्त ७३ वटा प्रस्तावमध्ये अनुगमन तथा मूल्याङ्कनपछि ५५ जना कृषक/उद्यमी छनोट गरी उत्पादनमा आधारित अनुदान उपलब्ध गराइएको, जसमा ३६ जना लघु, ११ जना साना, ४ जना मझौला र ४ जना व्यवसायिक उद्यमी लाभान्वित भएका छन् ।
- मसलाबालीको व्यवसायिक उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले वडा नं. ७ मा १६ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी तथा वडा नं. १० मा ७ रोपनी क्षेत्रफलमा लसुन खेती विस्तार गरिएको । कार्यक्रमअन्तर्गत कृषकलाई कम्पोष्ट मल, मल्लिचङ प्लास्टिक, सिँचाइ सामग्री, मिनी टिलर, १६ लिटर क्षमताको इलेक्ट्रिकल स्प्रे, विद्युतीय तुलो, त्रिपाल तथा प्लास्टिक क्रेट लगायत आवश्यक कृषि सामग्री उपलब्ध गराउनुका साथै उत्पादन तथा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको ।
- वागवानी क्षेत्रको विकासका लागि किवी तथा सुन्तलाको पकेट स्थापना, नयाँ बगैंचा विस्तार र पुराना बगैंचाको व्यवस्थापन कार्यक्रमअन्तर्गत किवी र सुन्तलाका कलमी बिरुवा रोपण, पोलिड तथा फेन्सिड, सिँचाइ पूर्वाधार निर्माण, आवश्यक कृषि सामग्री वितरण तथा लागत साझेदारीमार्फत करिब ७० रोपनी क्षेत्रफलमा बगैंचा विस्तार र व्यवस्थापन कार्य सम्पन्न गरिएको ।

- गुणस्तरीय तथा उन्नत बीउको उपलब्धता सुनिश्चित गर्न सूचना प्रकाशनमार्फत कृषकबाट माग सङ्कलन गरी खरिद प्रक्रियाबाट मनकामना—३ र अरुण—२ जातका १,३५० के.जी. उन्नत मकैको बीउ खरिद गरिएको तथा ५० प्रतिशत लागत साझेदारीमा ४५० जना कृषकलाई वितरण गरिएको ।
- मकै पकेट स्थापना गरी उत्पादनदेखि प्रशोधनसम्म सहजीकरण गर्ने उद्देश्यले ५० प्रतिशत लागत साझेदारीमा मकै खेती १०० रोपनीमा विस्तार गरिएको । कार्यक्रमअन्तर्गत उन्नत मकैको बीउ, गोबर मल, कृषि यन्त्र तथा अन्य आवश्यक सामग्री वितरण गर्नुका साथै कुलो निर्माण तथा मर्मतमार्फत सिँचाइ व्यवस्थापन गरी मकै उत्पादन र यान्त्रीकरणमा सहयोग पुऱ्याइएको ।
- वडास्तरमा विनियोजित कृषि बजेटअनुसार वडा नं. २, ५, ७ र ११ मा कृषि क्षेत्रका लागि विनियोजित रु. ७.५ लाख बजेटबाट कृषकको मागका आधारमा कृषि यान्त्रीकरण (मिनी टिलर, कम्बाइन मिल, ब्रस कटर, विद्युतीय स्प्रे, प्लान्ट ट्रेनिङ भर्याड, तोरी पेल्ने मिल), तरकारीको मिनिकिट वितरण, सिँचाइ तथा आवश्यक कृषि सामग्री लागत साझेदारीमा उपलब्ध गराई उत्पादन प्रवर्द्धन गरिएको ।
- कृषि विकास शाखा तथा कृषि सेवा केन्द्रमार्फत कृषकहरूको मागअनुसार स्थलगत भ्रमण, प्राविधिक परामर्श तथा कृषि प्रविधिसम्बन्धी सेवा प्रदान गरिएको । साथै रोग—किरा व्यवस्थापन तथा बाली संरक्षणका लागि आवश्यक दुसीनाशक, किटनाशक, सूक्ष्म तत्व तथा अन्य कृषि सामग्री खरिद गरी १५०० जना कृषकलाई निःशुल्क वितरण गरिएको ।
- गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा समन्वय र श्री रुस्दी युवा क्लब, वडा नं. ५ सिमलबोटको आयोजनामा वृहत् कृषि मेला—प्रदर्शनी तथा प्रतियोगिता—२०८२ सफलतापूर्वक सञ्चालन गरी स्थानीय कृषि उत्पादन, प्रविधि तथा उद्यमको प्रवर्द्धन गरिएको ।
- कृषि प्राविधिकहरूको नियमित मासिक बैठक तथा नगर एवं वडा स्तरीय कृषि तथा पशु विकास समितिको परिचालनमार्फत कार्यक्रम समीक्षा, योजना तर्जुमा, समन्वय, कृषि सेवा तथा सुविधाको सूचना प्रवाह र कार्यक्रम कार्यान्वयनमा प्रभावकारी सहजीकरण गरिएको

पशु सेवा

- पशुपंछी उपचारका लागि औषधि खरिद गरि यस आ.व. मा पशु सेवा शाखा र शाखा अन्तर्गतका पशु सेवा केन्द्रहरुमा जम्मा ४० प्रकारको औषधि निःशुल्क वितरण कार्य नियमित रुपमा भई कार्यक्रम सम्पन्न गरिएको छ।
- उत्पादनमा आधारित अनुदान (खसी बोकाको मासुमा) मा मासु तर्फ सडकलन भएका १०७ प्रस्ताव मध्ये ७७ प्रस्तावलाई र दुध तर्फ सडकलन भएका ४० प्रस्ताव मध्ये २४ वटा प्रस्तावलाई छनौट गरि १०१ वटा उधमीलाई अनुदान दिई कार्यक्रम सम्पन्न गरिएको छ।
- पशु सेवाको पहुँचबाट टाढा रहेका २ स्थान वडा नं. ८ को थालेपोखरा र वडा नं. १० को रमुवामा पशु स्वास्थ्य शिविर संचालन गरि कार्यक्रम सम्पन्न गरिएको छ।
- कृत्रिम गर्भाधान मिसन कार्यक्रममा पशु नश्ल सुधार र दुध उत्पादनमा जोड दिन तरल नाइट्रोजन खरिद, ढुवानी गरी जम्मा गाईभैंसी ४८४ वटालाई कृषकको घरगोठ मै गई कृत्रिम गर्भाधान सेवा दिई नियमित सञ्चालन भइरहेको छ।
- गलकोट नगरपालिकाको विभिन्न स्वीकृत कार्यक्रम अनुसार आ.व २०८२/८३ मा पशु विकास अन्तर्गत रहेका कार्यक्रमहरुको अनुगमन मूल्याडकन छनौट तथा सञ्चालन कार्य गरि कार्यक्रम सम्पन्न गरिएको छ।
- पशु सेवा शाखा र पशु सेवा केन्द्रहरुमा गरिएका मुख्य पशुपंछी उपचारमा मेडिकल उपचार सेवा प्रवाह २८९१, गाईनोलोजिकल उपचार सेवा ५४८, माइनर सर्जिकल उपचार सेवा ५१०, पारासाईटिकल उपचार सेवा २४२९८, पोलिट्रि डिजिज २४३७९, प्राविधिक सेवा प्रवाह १५१४६, कृत्रिम गर्भाधान सेवा ४८४ र रेविज खोप सेवा १७७, वटा गरि जम्मा ६८,४३३ पशु पंछीको उपचार गरि जम्मा सेवा ग्राही ७,८०४ जनालाई सेवा उपलब्ध भएको छ।
- गाई भैंसी प्रवर्द्धन कार्यक्रममा निवेदन आएका २ वटा सहकारी संस्था मध्ये गलकोट नगरपालिका वडा नं. ११ मा रहेको अभियान कृषि तथा पशु विकास सहकारी लिमिटेड छनौट भई कार्यक्रम सञ्चालन गरि सम्पन्न गरिएको छ।
- पशुपंछीमा महामारी तथा आकस्मिक रोग नियन्त्रण गर्न विभिन्न किसिमका अत्यावश्यक औषधी खरिद गरि समयमै रोग नियन्त्रण गर्ने कार्य सम्पन्न गरिएको छ।

पुर्वाधार विकास तर्फ

सि. न.	विवरण					
	जम्मा योजना					
	सम्झौता वमोजिम			कार्यसम्पन्न भएका		
	योजना संख्या	लागत अनुमान	विनियोजन	योजना संख्या	मुल्याङ्कन रकम	खर्च
सडक बोर्ड	4	4779698.95	4285714.00	4	4397849.69	3940656.00
ठेक्का	6	51544514.83	51544514.83	6	49291874	49291874
वडा नं. १	31	11972951.37	10992480.93	31	11174893	10239690
वडा नं. २	16	8002192.61	7363698.35	16	7953492.56	7301052.89
वडा नं. ३	26	7294937.95	6732116.54	26	7091730.84	6583821.24
वडा नं. ४	24	10972433.84	10048830.00	24	10711853.99	9790102.22
वडा नं. ५	29	10669483.39	9792240.36	29	10496110.19	9601518.75
वडा नं. ६	17	9035783.04	8350000.00	17	8692601.34	8081860.04
वडा नं. ७	25	5816770.54	5337000.00	25	5620227.32	5149404.49
वडा नं. ८	15	6601797.90	6055000.00	15	6541132.46	5981192.46
वडा नं. ९	13	7868896.28	7270000.00	13	7733898.90	7105210.67
वडा नं. १०	27	7713755.96	7208000.00	27	7422313.68	6920662.13
वडा नं. ११	50	11241137.58	10313371.61	50	11068712.49	10125333.63
जम्मा	283	153514354.240	145292966.6	283	148196691.2	140112378.70
			कुल विनियोजन रकम रु			145292966.6
			कुल खर्च रकम रु			140112378.7
			वित्तिय प्रगति प्रतिशत %			96.43%
			भौतिक प्रगति प्रतिशत %			96.54%

संघ, प्रदेश एवं नगर तथा वडास्तरीय योजनाहरु

जम्मा लागत अनुमान	153514354.24
जम्मा कार्य सम्पादन मुल्याङ्कन रकम	148196691.17
जम्मा विनियोजन रकम	145292966.62
जम्मा खर्च रकम	140112378.70
वित्तिय प्रगति प्रतिशत	96.43%
भौतिक प्रगति प्रतिशत	96.54%
कामको विवरण	जम्मा परिमाण
सडक	
नया निर्माण कि मि	5.02
मर्मतपहिरो सफाई कि मि	41.83
सोलि कि मि	2.14
कच्ची नाली कि मि	2.81
पक्की नाली कि मि	2.27
पक्की ढलान बाटो कि मि	5.97
ग्याबिन घ.मि.	935.98
पक्की वाल घ.मि.	419.63
भवन (नं.)	
विद्यालयक्याम्पस	
मर्मत	21.00
नया	2.00
सामुदायिक भवन	
मर्मत	12.00
नया	0.00
वडा कार्यालय भवन	
मर्मत	6.00
स्वास्थ्य चौकी भवन	

मर्मत	8.00
नया	1.00
शौचालय भवन	
मर्मत	2.00
नया	9.00
मठमन्दिर	
मर्मत	8.00
नया	1.00
प्रतिक्षालय सत्तल	3.00
सत्तल	8.00
अन्य	7.00
सिचाई कुलो र पाईप (मि.)	
पुराना मर्मत कच्ची	10.30
नया पक्की निर्माण	2058.10
ग्यावियन जाली	56.50
पक्की वाल	67.17
४० मि.मि पाईप	300.00
५० मि.मि पाईप	150.00
६३ मि.मि पाईप	200.00
७५ मि.मि पाईप	108.00
९० मि.मि पाईप	30.00
११० मि.मि पाईप	219.00
गोरेटो बाटो (कि मि)	
पुराना गोरेटा बाटा मर्मत	0.38
नया गोरेटा बाटा निर्माण	2.01
रेलिङ निर्माण	0.26
सोलिङ िसिडी निर्माण	2.20

खानेपानी (नं.□मि.)	
पुराना टंकी मर्मत	1.00
नया टंकी निर्माण	2.00
एच.डि.पि पाईप	
पाइप १६ मि.मि	20.00
पाइप २० मि.मि	2136.00
पाइप ३२ मि.मि	100.00
पाइप ४० मि.मि	200.00
पाइप ५० मि.मि	300.00
पाइप ६३ मि.मि	516.00
फलामे पाईप	
पाइप २० मि.मि	12.00
पाइप ६३ मि.मि	114.00
खेलमैदान (नं.)	
पुराना खेल मैदान मर्मत	11.00
पार्क निर्माण (नं.)	
मर्मत	1.00
तटबन्धन	
ग्यावियन जाली	10.00
पूल निर्माण (नं.)	
कस नाली□कलभर्ट	
मर्मत	2.00
नया	4.00
गोरेटो फलामे पूल	
नया	3.00
□ोलू□ पूल	
मर्मत	2.00

विविध	
घेराबार.मि.	478.85
ग्यावियन जाली घ.मि.	219.86

सेवा प्रवाह सुधारका लागी गरिएका प्रयासहरू

- फोहोर संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरि आधुनिक प्रविधि मार्फत पुनः प्रयोग हुने फोहोरलाई प्रशोधन गरी विक्री गर्ने कार्य शुरू गरिएको ।
- अनलाइन सफ्टवेयर मार्फत वडा तहबाटै राजस्व संकलन सुरुवात गरिएको ।
- सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, खर्चको सार्वजनिकीकरण जस्ता कार्यक्रमहरूलाई वडातह देखिनै निरन्तरता दिईएको ।
- पारदर्शिता र आर्थिक मितव्ययीता कायम गर्न जोड दिईएको ।
- योजनाको अनुगमन र मुल्यांकन प्रणालीलाई प्रभावकारी बनाईएको ।
- घुम्ती शिविर, घरदैलो सेवा मार्फत नागरिकको नजिकबाट सेवा प्रवाह गर्ने कार्यको थालनी गरिएको छ ।
- ई—पेमेन्ट, अनलाईन घटना दर्ता तथा गुनासो सुनुवाईको कार्य अगाडी बढाईएको । वडाहरूमा वडा सचिव तथा कर्मचारीहरूको पदपूर्ती भएको
- नियमित बजार अनुगमन
- गुनासो सुनावाई सँयन्त्रलाई व्यवस्थित बनाउने प्रयास भैरहेको

धन्यवाद